

धर्मोदय ग्रन्थसाला-४४

मंक्षिण

बुद्ध-जीवनी

प्रन्थकार
भिक्षु अमृतानन्द स्थविर

अनुवादक
श्री केशव पाल कर्मचार्य



प्रथा (वृत्ति ३००) } विक्रम संधित २०१३ { मूल्य ०

प्रेक्षकः

मन्त्री, अर्द्धय सभा
चतुर्थ विश्व बौद्ध सम्मेलन
काठमाण्डू ।

सर्वाधिकार सुरक्षित

मुद्रक—
नेपाल प्रेस,
१२२ असन त्यौड टोल, काठमाण्डू ।

नेपाल-नेपाल

श्री प्र महाराजाभिराज
महेन्द्र वीरविक्रम शाहदेवका
हजूरमा सादर समर्पण

दुइ कुरा

नेपाल—सरकारको पूर्ण महायोगवाट धर्मोदय—सभाको तत्वावधानमा नेपालमा भैरहेको चतुर्थ विश्व बौद्ध सम्मेलनको सुअवसरमा भगवान् बुद्धको जीवनी वारेमा ग्राफ्टले जाने जति नेपाल—भाषामा लेखिराखेको ‘संक्षिप्त बुद्ध—जीवनी—’ को नेपाली भाषामा पनि प्रकाशित गर्न पाउँदा मलाई बहुतै खुशी लाग्को छ ।

जुन दिन पूर्ववत् चतुर्थ विश्व बौद्ध सम्मेलन धर्मोदय—सभाकै तत्वावधानमा गर्न निराय श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम शाहदेवज्यूका सम्मार्गले पनि गरेको थिए, सोही दिनदेखि मैले प्रस्तुत पुस्तक श्री ५ महाराजानिराज महेन्द्र वीरविक्रम शाहदेवज्यूका हजूरमा कृतज्ञतापूर्वक समर्पण गर्ने अभिलाप्या गरेको थिए, र आज कृतज्ञतापूर्वक समर्पण गर्ने सुअवसर पाएको छु ।

यस पुस्तकलाई सुन्दर तथा मरल नेपाली भाषामा अनुदित गर्नी तपाईं महानुभावहरूका समक्षसम्म पुऱ्याउनाको जो सोभाग्य छ त्यसको सारा श्रेय श्री केशवलाल कर्मचार्यज्युलाई छ । वहाले मेरो अनुरोधलाई स्नेहपूर्वक स्वीकार गरी आफ्नो अमूल्य सभय प्रदान गरी अनुवाद गरिदिनु भएकोमा म वहाँको प्रति सदा अहणी रहने छु । वहाँको सहायता देगर यो ग्रन्थ तपाईंहरूका समक्ष पेश गनु मेरो सामर्थ्यभन्दा परको विषय हो ।

धर्मोदय—सभाको तत्वावधानमा चतुर्थ विश्व बौद्ध सम्मेलनको काम सुसम्पन्न गराउनाको लागि द्वितीयवार श्री मि० सु० लाकदर्शन ज्यूको अध्यक्षतामा अर्ध—सरकारी कमिटी घठन भई सो कमिटीबाट

{ ॥)

सरकारका तर्फबाट बाहिने अनेक तरहको सहायता र मदुल पुःयाइ-
दिने ठूलो प्रयत्न गरिदिईरहेमा कमिटीका' अध्यक्षाजयु र सबै सदस्य-
लाई मेरो हार्दिक धन्यवाद छ । बहालरक्तै उदारताबाट यो ग्रन्थ
सबै वर्गका सर्वसाधारण मानवका समक्षसम्म पुःयाउने मुअवसर प्राप्त
भएको छ ।

अन्तमा धर्मोदय—सभाका सबै सदस्य र मन्त्रीहरूलाई पनि
मेरो हार्दिक धन्य द छ, जसले प्रकाशनको व्यवस्था राख्री मिलाइ-
दिने उदारता राख्नुभयो ।

आनन्दकुण्डी,

काठमा ड ।

आश्वित ३०/ २०१३

- भिक्षु अमृतानन्द स्थविर

अनुवादकको एउटा कुरा

भारतीय तत्त्वदर्शनमध्ये १९५८ शाह न वैदिक कालमा ने पुणीको थियो । तर, त्यस विषय—सम्बन्धी पत्रानालग्नि त्यो बंजा निकूकै थियो । विद्या अभिनवका विवारकालको विनिवेदन विवार—धाराको विरुद्ध जुन प्रतिक्रिया दारु भागको थियो त्यसको परिमाणसिं भगवान् बुद्धको शिक्षामा आएर भयो । वद्ध विचार तथा उपरोक्त मात्रै शिप्रनन्, नीतिज्ञ तथा विद्वान् पर्नि थिए । तस्मै आपनो युगको आभितक तथा नाभितक द्वंद्व विवार—धारासं घनल गरे, परिचय याप गरे । आत्म—शुद्धिद्वारा भन्यको खोजी गरे । यागिवृक्षमर्ति अनवरत धैर्य्य-द्वारा जीवनको सत्य पता लगाए, बोधिज्ञान प्राप गरे, सिद्धार्थबाट ‘बुद्ध’ बने । जुन ‘त्य लाई उनके प्राप गरेका थिए, त्यसलाई सर्वसाधारणमा विगरह गरिदिनु नै उनको ध्येय वन्द्यो । मानिशमृस्को व्यवहारिक तथा नैनिक जीवनमा त्यसको रास्तो असर पन्यो । त्यस युगमा (बुद्धकालदेवि अशोक नाथा कानकालको युगमम्ममा) भन्दा अझ आजको यो भोनिकबाटी यगको परमाणु—कालमा उनको शिक्षा (धर्म) मानव भावको निनि छिकारी द्व । यस्ता ‘बहु-जन हिताय, बहुजन मुखाय’— सिद्धान्तका प्रगतीता भगवान् स्वरूप गौतम बुद्धको जीवन—चरित्र, भिक्षु अमृतानन्दको आदेशल, त्यो पनि यो हुन सागिरहेको नेपाल विध-बौद्ध सम्मेलनको शुभबेलामा, नेपाली भाषामा अनुवाद गर्ने पाउँदा मैले आफूनाई पनि सौभार्यशाली नै संझेको छु । बहुजन हिताय नै यो पुस्तक पनि नेपाली भाषा—भाषी-हस्तको समक्ष पेश गर्ने पाउँदा, बुद्धप्रति आफनो कर्तव्य आंशिक

(॥)

रूपमा नै भए पनि पालन गरेको अनुभव गर्दछु । यो अनुवाद पनि उनै शान्ति नायक भगवान् बुद्धना समर्पण गरेको छु ।

अनि, प्रिय साथी सूर्यमान वान्तावा र शिष्य चन्द्रलाल श्रेष्ठ दुबैलाई पनि धन्यवाद अर्पण गर्दछु । कापी साकी गरी प्रेस-कापी तयार गर्नेमा बहाँहरू दुबैलाले गरिदिनु भएको अथक परिश्रमलाई म कहिल्यै बिर्सन सक्तिन । यति चाँडो पुस्तकारको रूपमा यो पुस्तक निस्कनुको श्रेय पनि बहाँहरूलाई नै छ ।

आखिरमा:

यदा मम परेषां अयं दुःखं च न प्रियम् ।
तदात्मनः को विशेषो यत्तं रक्षामि नेतरम् ॥

(वोविचयचितार)

भगवान् बुद्धको यस शिक्षालाई 'बुद्ध-जीवनी' का पाठकले (अरू यस पुस्तकमा जस्तोसुकै त्रुटि भएता पनि) हृदयगम गरिदिनुभयो भने अनुवादकले आफ्नो सफलता त्यसैमा संझने छ । आखिरमा, अनुवाद र प्रूफको काम समेत समयको अभावले हृतारोमा गर्नु परेको हुनाले धेरै त्रुटिहरू हुन आएका छन । न्यसको निनि क्षमा प्रार्थी छु । अस्तु ।

२६।७।२०।१३ केलटोल, काठमाडौ ।	अनुवादक— केशवलाल कर्मचार्य,
---------------------------------	---------------------------------------

विषय-सूची

[प्रथम खण्ड]

(वोधिसत्त्वादौ जन्मदेविग नान्यागमगम)

परिच्छेद १

पेज १ देखि १२ सम्मः मानादेविगार्ड देवताहरूको आरक्षा — मायादेवीको माउन गमन ... वोधिसत्त्वको जन्म — वोधि-सत्त्वको मिहनाद ... पिताको प्रथमवार पुत्र बन्दना — काल-देवल तपस्त्रीको शोक ... नाटकको प्रत्रज्ञा — सिद्धार्थ-कुमारको नामकरण ।

परिच्छेद २

पेज १३ देखि १६ सम्मः कुमार ध्यानमा बसेका — पिताको द्वितीयबार पुत्रबन्दना --- राजकुमारको शिल्प प्रदर्शन ।

परिच्छेद ३

पेज १७ देखि २६ सम्मः कुमारले चार निमित्त देखेका --- राहुलकुमारको जन्म --- कृष्ण गौतमीको शान्तिपद — नर्तकीहरूको विरुपता --- सिद्धार्थको गृहन्याग ।

[द्वितीय खण्ड]

(सिद्धार्थकुमारको भिक्षुभाव तथा बुध भएदेखिको सार्थी सप्ताहसम्म)

परिच्छेद ४

पेज २७ देखि ३० सम्मः छन सारथीको विरह ।

(ख)

परिच्छेद ५

पेज ३१ देखि ३२ सम्मः सारथो छन्नको कपिलपुर आगमन।

परिच्छेद ६

पेज ३३ देखि ३५ सम्मः राजगृहमा भिक्षाटन — राजा बिम्बिसारसितको भेट — आलार र उद्कहरूको आश्रममा।

परिच्छेद ७

पेज ३६ देखि ३६ सम्मः पञ्चवर्गीहरू — सिद्धाथ्रका दुष्करचर्या — सुजाताको खीरदान।

परिच्छेद ८

पेज ४० देखि ४३ सम्मः सुवर्गपात्र नदीको विपरित गतिमा बहेको — सेतिय ब्राह्मणको तृणदान — मार विजय — बुद्धत्व प्राप्त — बुद्धको प्रीतिवाक्य।

परिच्छेद ९

पेज ४४ देखि ५० सम्मः प्रथम सप्ताह बोधिपल्लंक — द्वितीय सप्ताह अनिमिस चैत्य — तृतीय सप्ताह चक्रमण चैत्य — चतुर्थ सप्ताह रत्नाघर चैत्य — पञ्चम सप्ताह अजपाल वृक्ष — पठम सप्ताह मुचलिन्द वृक्ष — सप्तम सप्ताह राजायतन वृक्ष — इन्द्रको सेवा — तपुस्स भल्लुकहरूको सातुदान—केशधातु।

[तृतीय खण्ड]

(धर्मोपदेशमा अनुत्साहितादेखि चवालिसौं वर्षवाससम्म)

परिच्छेद १०

पेज ५१ देखि ६३ सम्मः धर्मोपदेशमा अनुत्साहिता—

(ग)

ब्रह्माको प्रार्थना — कृपितन नमन — उपकोजीवकसितको
भेट — पञ्चवर्गीहस्तित दातृलाप — ओडनु पर्ने र लिनुपर्ने
मार्ग — चारखल्य देन गाँण्डा — वौद्धन्य भिक्षुको उप-
सम्पदा — चारजना भिक्षु स्वको उपसंपदा—अनात्म लक्षण —
पञ्च वर्गीयहरू अहन् भएका ।

परिच्छेद ११

पेज ६४ देखि ७० सम्मः यशपुत्रको गुहत्याग — त्रैवाचिक प्रथ-
मोपासक — यशकुमारको प्रब्रज्या — प्रथमोपासिकाहरू —
चारजना साथीहस्तको प्रब्रज्या — पच्चासजना साथीहस्तको
प्रब्रज्या — धर्म प्रचार गर्न पठाएका — भद्रवर्गीहस्तको प्रब्रज्या ।

परिच्छेद १२

पेज ७१ देखि ७५ सम्मः तोनजना जटिल तपस्वीहस्तको भिक्षु-
भाव — राजगृह र भन ... विविलारको निमंत्रणा — वेणुवन
दान ... उपतिस्म र कोलित परिव्राजकहरू — उपतिस्म र
कोलितहस्तले वौद्धदर्शनको ज्ञान प्राप्त गरेका — उपतिस्म र
कोलितको उपसम्पदा — अग्रआवक स्थान ।

परिच्छेद १३

पेज ७६ देखि ८६ सम्मः शुद्धोदनका दृतहरू — कालुदायी मंत्रीको
प्रब्रज्या — मार्गको बीचमा राजभोजन — शुद्धोदन स्वागतार्थ
भगवानलाई लिन गाएका — शुद्धोदनको तृतीयवार पुत्रवन्दना
— ज्ञातिहस्तलाई धर्मोपदेश — कपिलपुरसा भिक्षाटन —
राजालाई धर्मोपदेश — यशोधराको कोठामा भगवानको
प्रवेश — यशोधराको बुद्ध-वन्दना — यशोधराको गुण वर्णन ।

(घ)

परिच्छेद १४

पेज ६० देखि ६७ सम्मः नन्दकुमारको प्रब्रज्या — रात्रुल कुमारको प्रब्रज्या — शुद्धोदन अनागामी राजा — अनाथपिण्डिको बुद्धदर्शन — अनाथपिण्डिको जेतवन विहारदान — उपाली नाउको प्रब्रज्या — लोकहित ।

परिच्छेद १५

पेज ६८ देखि १०४ सम्मः गौतमीको गृहत्याग — प्रजापती प्रब्रज्या — शासनको अचिरस्थायी — नमस्कार नगर्ने — तथार तको धर्म — यशोधराको प्रब्रज्या ।

परिच्छेद १६

पेज १०५ देखि ११२ सम्मः छैठौंदेखि एकाइसौं वर्षावाससम्म — विशाखा उपासिका — विशाखाको विहारदान — समर्थ भिक्षुण — समर्थ भिक्षुणीगण — समर्थ उपासकहरू — समर्थ उपासकहरू — समर्थ उपासिकाहरू ।

[चतुर्थ खण्ड]

(अपरिहानीय धर्मोपदेश तथा भगवान्नको अन्तिम बार्तासदेखि महापरिनिर्वाणसम्म)

परिच्छेद १७

पेज ११३ देखि १२२ सम्मः अपरिहानीय धर्मोपदेश—भगवान्नको अन्तिम वर्षावास — बुद्धशासनमा गत्युष्टि छैन — मारको प्रार्थना — आनन्द स्थविरको प्रार्थना ।

परिच्छेद १८

पेज १२३ देविय १३० सम्मः प्रजापती गौतमी र यशोधरा-
देवीको परिनिर्वाण — तथा गल्लो धर्म हो भन्दैमा स्वीकार
नगन् — भगवान्को अन्तिम रोजन — दर्शनीय चार
स्थान — स्त्रीहरूमितको व्याप्ताः — स्तूप बनाउन योग्य
अस्थिधातु — आनन्द स्थविर हो विलाप — अन्तिम श्रावक
— धर्म ने शास्ता हुन — अन्तिम उपदेश — महापरिनिर्वाण ।

[पञ्चम खण्ड]

(आदहनोमार्त्तिः दण चैयमम्म)

परिच्छेद १९

पेज १३१ देविय १३३ सम्मः आदहनोत्तमव—गहाकाशयप स्थवि-
रको कुर्शीनगर गमन — चिनामा अर्गिन बलेन — धातुपूजा ।

परिच्छेद २०

पेज १३४ देविय १३५ सम्मः धातु कोलाहल — धातु विभाग —
दस चैत्य ।

प्रकाशकको तर्फबाट

आजको विश्वमा भगवान् बुद्धको उपदेश कतिको आवश्यक छ त्यो कुरा यहाँ उल्लेख गरिरहनु पर्ने आवश्यक छैन । उहाँको मध्यममार्गको सिधान्त र पञ्चशील आज विश्व-मैत्री, विश्व-एकता र विश्व-शान्तिको मूल आधार हुन गैसकेको छ । यस कारण प्रत्येक व्यक्तिले उहाँको जीवनी र दर्शनबाट सदा परिचित रहनु अर्थात् आवश्यक छ ।

भिक्षु अमृतानन्दजीले लेख्नु भएको यो संक्षिप्त बुद्ध-जीवनी-बाठ भगवान् बुद्धको जीवन संबन्धी ज्ञान प्रशस्त प्राप्त गर्ने साकिन्ति । चतुर्थ विश्व बौद्ध-संमेलनको महान् उपलक्षमा यो पुस्तकको नेपाली अनुवाद पाठकहरूको समक्ष पेश गर्ने पाउनु धर्मोदय सभाको निति ठूबो सौभाग्यको कुरा हो ।

अन्तमा हामी भिक्षु अमृतानन्दजीलाई र साथै श्री केशव लाल कर्मचार्यजीलाई पनि धर्मोदय-सभा धन्यवाद अर्पण गर्दछ ।

भवदीय,

आशाराम शाक्य

३महामन्त्री, धर्मोदय सभा

नमो तस्स भगवतो अरहतो समाप्तमुद्दर्स्स ।

संक्षिप्त
बुद्ध-जीवनी
[प्रथम खण्ड]

परिच्छेद एक

नेपाल तौलिह्वा जिल्ला अन्तर्गत कपिलवस्तु भन्ने एउटा रम्य देश छ । आजको करीब पचाँस सय वर्षअगाडि त्यो देश साँहै राम्रो र श्रीसमृद्धशाली थियो । त्यसबेला त्यहाँ शाकवर्वशका महाप्रतापी राजा शुद्धोदन राज्य गर्दथे । तिनका मायादेवी र प्रजापती भन्ने हुइ रानी थिए । उनी साँहै धर्मात्मा तथा प्रजावत्सल राजा थिए । महारानीहरू पनि उसै धर्मात्मा र सबैमाथि दया कर्णा गर्ने थिए ।

वर्षेनि आषाढ महीनामा^१ त्यो देशमा पउटा चाड़ पढथ्यो । देशका प्रजाहरू आफ्ना आपना औंकान अनुसार चाड मानी जाना प्रकारले रमरंगमा मर्न हुन्थे । मायादेवी पनि एक आषाढ पूर्णिमाको अगाडि सातदिनसम्म सध्यो जानी सुसारेहरू सहित, जानारहको बन्द्र आयूर र्थे मुखजिता भई, फूलमाला लगाई, मद्यपान चाहेक हरणक प्रकारका इत्तम उत्तम भोजन गरी चाड गानिरहेकी थिएन् । आपाड गणिमाको बिहान सबै जागा भई मुगल्ध-जलले नुदाई, रङ्गी-चड्डी पोशाक सबै छाडी, खालि शुद्ध पल्ट लगाई, एक लज्ज मुवर्ण दान गरी, ब्राह्मणादि दुरिद्रहस्यलाई दान दिई, उपोसथाङ्ग वृत धारण गरी सिंगारिराखेको आपनो खोपामा आजाम गर्न गड्न । त्यसै देला तिनलाई यस किसिमयो नपना भयो ।

“ दीव्य देह भएका चारजना देवताहरू आई रानी मायादेवीलाई पलझमेन उचाली हिमालय पर्वतनिर लेजादो रहेछ । त्यहाँ सात योजन लाग्लो मताशाल वुद्ध पउटा रहेछ । त्यसैको मनि साठी योजन लामो पउटा मनोशिलामा भन्ने आभन रहेछ । रानीलाई देवताहरूले त्यसै मनोशिलामा राखे । अनि देवकन्याहरू आई रानीलाई अभोजन नामक दहमा लोर तुहाइदिए । त्यस दहमा नुदाई सकेपछि रानी भनुष्यगन्ध रहित भइन् । त्यसपछि रानोलाई दोब्य बस्त्रालङ्कारले सिंगारी दीव्य पुष्पमाला पहिराई नजीकीको चाँदीको पर्वनभा कनक विमानमा, दूर्वतिर शिरासन भएको पलझमा शयन गराए । त्यसै समयमा तुषित देवलोकमा बस्ने श्वेतुकेतु बोधिसत्त्व सेतो वर्ण हात्तीको रूप धारण गरी त्यहीं नजीकीको सुवर्ण-पर्वनभा एकैछिन यताउति टहली तल भरेर फेरि त्यही चाँदीको पर्वतमा उक्ले ।

चाँदीको मिक्की जम्नो उज्ज्वल आम्नो सूडले परिशुद्ध श्वेत पद्म पट्टा लिएँ आम्नो भाभावानुगार गर्जन गरी कनक-विमानभित्र पसेर मायादेवा आगम गरेको पलक्कलाई नीर पटक परिक्रमा गरो रानीको दादिने काखीर्सिवाइ पेटभित्र पसे । ”

मपना दियो डरापर्को रानीले विहान मध्ये महाराजा शुद्धोदन तो भासू गएर मध्ये बुतान्त बताउन । महाराजले तुरन्तै चौमढी ज्ञान ग्राहणाचाय्यहस्ताई ढाक्कन पठाई सुवर्णका भाँडाहस्तमा घीर राम्भो लिइ, मध्यग, मह आदि दान गरे । अनिपत्रि एकाह जोर मेनो वस्त्र पनि दान गरी वितेको रातमा महारानीले नपनासा देखेको कुरा ब्राह्मणहस्तको समक्ष राखे ।

ब्राह्मणहस्तले राजासा यस प्रकारले विन्ति गरे— “महाराज ! मपना, तोहै तुझ लक्षणको छ । महारानीको कोखवाट एउटा ठूँयै नाहाप्पणको जन्म हुने छन् । त्यो बालक राजपाट मध्याले गृहस्थान भएर वसे भने चक्रवर्ती राजा हुने छन् । यदि संमार त्यागेर संन्यासी, भएर गए भने बुद्धत्व ने प्राप गरी भवेज्ञ हुने छन् । ”

ब्राह्मणवर्गका यस किमिमको उत्तर सुनेर राजा रानी हुवै आनन्दले विभोर भए । राज्य भरी उत्तम इनाउने हुकुम दिए ।

यसरी नोशिसत्त्वले महाभावादेवीको कोखमा प्रवेश गरेको आपाह पृष्ठिमा उत्तरापाह नक्षत्रको शुभदिन शियो । त्यसबेला संमारमा दक्षीम प्रकारको लक्षण प्रकट भई महाभूकूप समेत भयो ।

बोधिसत्त्वले मायादेवीको कोखमा बाहि लिएको समय-देखिन् चारजना लोकपाल देवताहस्तले रानी र बोधिसत्त्व

कुर्वैको आरक्षा गरिरहे । राजा शुद्धोदनलाई पनि त्यस दिन देखि नाना प्रकारको लाभ हुँदै थायो । रानीको धर्मचेष्टा पनि बढ़दै गयो । त्यस बेलादेखि पुरुष-तप्त्या पनि रानीलाई जीवन भर भएन । गर्भिणो भए तापनि महारानी-मायादेवीलाई देवताहरूको आरक्षा लाई जीउ गन्ह्यै कपिल्यै अनुभव भएन, थकाइ पनि कहिल्यै लागेन । कुनै प्रकारको रोग व्याधले पनि छोप्न । तैपनि राजाले रानीका धाई सुसारेहरूको संख्या बढाई दिएका थिए ।

हजारौं दासी सुसारेहरूले सेवा गरिएकी महारानीको गर्भ क्रमशः दश महीना पुग्यो । एकदिन रानीलाई एक पटक माइत जान सान्है इच्छा लाग्यो र राजालाई चिन्ति गरिन् ।

राजाले हुन्दै भन्ने अनुमति दिई कपिल-मायादेवीको माइत गमन वस्तुदेखि देवदह नगर सम्मको बाटो सफा गराउन लगाई ठाउँ ठाउँमा पूर्ण-कलशादि राख्न लगाए । वैशाख पूर्णिमाको दिन रानीलाई सुवर्णमय पालकीमा विराजमान गराई नगरका सबै सैन्य तथा कर्मचारीहरूले पछि लगाई माइत पठाइदिए ।

महामायादेवी पनि देशका सबै महापुरुषहरूद्वारा अनुगमन गराई देवदहको निमित प्रस्थान गरिन् । बीच बाटोमा नन्दनवन जस्तो असाध्य रम्य लुम्बिनी भन्ने एउटा शालोद्यान पर्दथ्यो । त्यो उद्यानमा नगरका राजकुमारीहरू बराबर आएर

खेल्न तथा हावा खान आउने गर्दथे । महारानी बोधिसत्त्व त्यहाँ पुरोपछि त्यस रम्य उद्यानको आनन्द जन्न लिन एकछिनको निति पालकीबाट वर्लिन् ।

मनपरेका चार पाँचजना परिचारिकाहरू
माशगा लिई त्यस उदानभित्र प्रवेश गरिन् ।

त्यहाँ महारानीले परिचारिकाहरू सहित भएर उवानको प्राकृतिक मौन्दृश्यको मुखानुभव गरिन् । त्यसबेला रानीलाई आप्नो शारीरिक स्वभावमा केही परिवर्तन भएर आएको अनुभव भयो । रानी त्यही नजीकैको शालवृक्षको एउटा हाँगो समानो उभिट्न । परिचारिकाहरूले महारानीको परिस्थिती बुझेर चारेतिर कपडाको धेरा लगाइँदिए । सैन्यादि लस्करहरू पर परमम्म हटेर गए । माथि आकाशमा ब्रह्मादि देवताहरूको हूल भयो । त्यसै शालवृक्षको मनि रानी मायादेवीलाई बत्तीस लक्षणले युक्त भएको पुत्ररत्न पैदा भयो । त्यही मुसमयमा प्रकट भएर महाब्रह्माङ बालकलाई सुवर्णमय जालमा थापी लिए, र रानीको मासू राख्दै भने । ‘महारानी, बत्तोस लक्षणले युक्त भएको महानुभाव संपन्न कुमार प्राप्त भएको छ, सन्तोष गर्नु होस् ।’

त्यसै शुभ मुहुर्तमा आकाशबाट पुष्पबृष्टि सहित शीतोष्णा जलधाराको पनि बृष्टि भयो । महाब्रह्माको हातबाट त्यो बालक लोकपाल देवताहरूले मङ्गल सुसम्मत मुखस्पर्श भएको मृगचर्ममा थापिलिए । तिनीहरूको हातबाट पनि देशका गण्यमान्य महाजनहरूले कोमल पवित्र वस्त्रमा थापिलिए ।

त्यसपछि त्यो बालकले महाजनहरूको हातबाट मुक्त भई जमीनमा उभिएर सबमन्द्रा पहिले पूर्व दिशातिर हेरे । त्यस बग्नतमा त्यहाँ चक्रवालहरू मैदान जस्तै भएर गए । देवगण तथा मनुष्यहरूले पुष्पबृष्टि गरेर पूजा गरे । त्यस बालकको रूप धारण गर्ने बोधिसत्त्वले यस्तै प्रकारले दश दिशातिर हेरे ।

दुर्बैको आरक्षा गरिरहे । राजा शुद्धोदनलाई पनि त्यस दिन देखि नानौ प्रकारको लाभ हुँदै आयो । रानीको धर्मचेष्टा पनि बढौ गयो । त्यस बेलादेखि पुरुष-तथा पनि रानीलाई जीवन

मायादेवीलाई	भर भएन । गर्भिणो भए तापनि महारानी-
देवताहरूको	लाई जीउ गन्हाँ कनिल्यै अनुभव भएन,
आरक्षा	थकाइ पनि कहिल्ये लागेन । कुनै प्रकारको रोग व्याधले पनि छोपन । तैपनि राजाले रानीका धाई सुसारेहरूको संख्या बढाई

दिएका थिए ।

हजारौं दासी सुसारेहरूले सेवा गरिएकी महारानीको गर्भ क्रमशः दश महीना पुग्यो । एकदिन रानीलाई एक पटक माझत जान साहै इच्छा लाग्यो र राजालाई बिन्ति गरिन् ।

मायादेवीको	राजाले हुन्छ भन्ने अनुमति दिई कपिल-
माझत गमन	वस्तुदेखि देवदह नगर सम्मको बाटो सफा गराउन लगाई ठाडँ ठाडँ मा पूर्ण-

कलशादि राख्न लगाए । वैशाख पूर्णिमाको दिन रानीलाई सुवर्णमय पालकीमा विराजमान गराई नगरका सबै सैन्य तथा कर्मचारीहरूले पछि लगाई माझत पठाइदिए ।

महामायादेवी पनि देशका सबै महापुरुषहरूद्वारा अनुगमन गराई देवदहको निमित प्रस्थान गरिन् । बीच बाटोमा नन्दनवन जस्तो असाध्य रम्य लुम्बिनी भन्ने एउटा शालोद्यान पर्दथ्यो । त्यो उद्यानमा नगरका राजकुमारीहरू बराबर आएर

बोधिसत्त्व	खेल्न तथा हावा खान आउने गर्दथे । महारानी
जन्म	त्यहाँ पुरोपछि न्यस रम्य उद्यानको आनन्द लिन एकछिनको निति पालकीबाट बर्लिन् ।

मनपरेका चार पाँचजना परिचारिकाहरू
साथमा लिई त्यस उद्घानस्त्र प्रवेश गरिन् ।

त्यहाँ महारानीले परिचारिकाहरू सहित भएर उद्घानको प्राकृतिक सौन्दर्यको सुखानुभव गरिन् । त्यसबेला रानीलाई आफ्नो शारीरिक स्वभावमा केही परिवर्तन भएर आएको अनुभव भयो । रानी त्यही नजीकैको शालवक्षको पऱ्ठा हाँगो समातो उभिधन् । परिचारिकाहरूले महारानीको परिस्थिती बुझेर चारैतिर कपडाको धेरा लगाइदिए । सैन्यादि लस्करहरू पर परमम्म हटेर गए । माथि आकाशमा ब्रह्मादि देवताहरूको हूल भयो । त्यसै शालवक्षको मनि रानी मायादेवीलाई बत्तीस लक्षणले युक्त भण्को पुत्ररत्न पैदा भयो । त्यही सुसमयमा प्रकट भएर महाब्रह्माले बालकलाई सुर्वाणमय जालमा थापी लिए, र रानीको सामू राख्न्दै भने - 'महारानी, बत्तोस लक्षणले युक्त भएको महानुभाव संपन्न कुमार प्राप्त भएको छ, सन्तोष गर्नु होस् ।'

त्यसै शुभ मुहुर्तमा आकाशबाट पुष्पबृष्टि सहित शीतोष्ण जलधाराको पनि बृष्टि भयो । महाब्रह्माको हातबाट त्यो बालक लोकपाल देवताहरूले मङ्गल सुसम्मत सुखस्पर्श भण्को मृगचर्ममा थापिलिए । तिनीहरूको हातबाट पनि देशका गण्यमान्य महाजनहरूले कोमल पवित्र वस्त्रमा थापिलिए ।

त्यसपछि त्यो बालकले महाजनहरूको हातबाट मुक्त भई जमीनमा उभिएर सबभन्दा पहिले पूर्व दिशातिर हेरे । त्यस बबतमा त्यहाँ चक्रवालहरू मैदान जस्तो भएर गए । देवगण तथा मनुष्यहरूले पुष्पबृष्टि गरेर पूजा गरे । त्यस बालकको रूप धारण गर्ने बोधिसत्कले यस्तै प्रकारले दश दिशातिर हेरे ।

अनिपछि कतैपहुँ पनि आफूसमान योग्य
 बोधिसत्त्वको कुनै नदेखेपछि पुनः उत्तर दिशातिर
 सिंहनाद फर्केर सात कदम आगाहि बढी ‘अगो-
 हमस्मि लोकस्म’ अर्थात् संसारमा
 अग्रपुरुष मैं हुँ भनी सिंहनाद गरे। अग्न वस्त्रमा महाब्रह्माले
 त्यस बालकलाई श्वेत छत्रले ओढाए। इन्द्रले चँचर हम्के। अरु
 देवताहरूले राजक्रुधभाण्ड लिई पछिपछि गए।

बोधिसत्त्वहरूको अन्तिम जन्म हुँदा मातृकोयमा
 ठीक दश महीना सम्पूर्ण भएकै दिनमा जन्मन्त्वान्। अन्य साधा-
 रण मानिसहरू भैं नौ महीना अथवा दश महीना विनिमयके-
 पछि कहिल्यै जन्म लिइन्। जन्मदिने बुद्धमाता उभिएकै
 हुन्छिन्। जन्महुने बोधिसत्त्व पनि धर्माशनबाट बलेको धर्म-
 कथिक भैं बर्छन्त्वान्। गर्भ प्रवेशको वस्त्रमा भैं अहिले जन्मको
 समयमा पनि बत्तीस प्रकारको पूर्वलक्षण देखिन थाल्यो।
 भूमिकम्प पनि त्यस्तै भयो।

दीपंकर बुद्धसित बुद्धत्वको प्रार्थना गरेदेखिन् बुद्ध हुन
 आउँदा सम्ममा बोधिसत्त्वले जन्म लिनासाथ कुरा गरेको जन्मा
 तीनै पटक मात्र हो। एक पटक, महोसध पण्डित भएर जन्म लिन
 आउँदा, दोश्रो पटक विश्वन्तर राजकुमार भएर जन्म लिन
 आउँदा, र यस पालि सिद्धार्थकुमार भएर जन्म लिन आउँदा।

सिद्धार्थ राजकुमार उत्पन्न भएकै दिनमा अरु सात कुरो
 पनि उत्पन्न भए। तिनीहरू यी नै हुन— यशोवरादेवी, छन्न
 सारथी, कालुदायी अमात्य, मङ्गल होशी, कन्थक घोडा र
 धनले परिधूर्ण घडा चारवटा।

यस प्रकारले^१ बोधिमत्व अर्थान् सिद्धार्थकुमारको वैशाख पूर्णिमाको दिन लम्बिनी घगेचामा जन्म भयो ।

कपिलब्रह्मनु तथा देवदह दुवे नगरका सकल प्रतिष्ठित व्यज्ञिहरू त्यस लुम्बिनी उद्यानमा भेला भएर दूलो हर्ष उत्सव मनाए । रानी मायादेवी बिद्धार्थ कुमारलाई लिएर राजकर्मचारी तथा महाजनहरू सहित सिद्धरजात्रा गरी कपिलवस्तु फर्किन् ।

‘बोधिमत्वको जन्म भयो । अब बहाँले बोधिबृक्षको मनि वसेर युद्धत्व प्राप्त गर्नु हुनेछ ।’— भन्दै देवलोकमा देव-ताहरू पनि उत्सव मनाइरहेका थिए । त्यस बखतमा महाराज शुद्धोदनको दर्वारमा वरावर आवत-जावत गरिरहने, अष्ट समाप्ति ध्यान प्राप्त गरेका, अतीतका चालीस र अनागतका चालीस कल्प ध्यानहाइले देख्न सक्ने कालदेवल नाम गरेका तपस्वी दिवाभोजन पछि, आजको दिन देवलोकमा गएर विताउनु पन्यो भनी जाँदा त्यहाँ देवताहरू त्यस्तो उत्सवमा मग्न भेरहेका देखेर त्यस उत्सवको कारण सोधे । देवताहरूले उत्तर दिए— ‘मारिप, शुद्धोदनलाई बत्तीस लक्षणले युक्त भएको पुत्ररन्त श्राप भएको छ । त्यस बालकले यस संसारमा धर्मचक्र प्रवर्तन गन छ । अनन्त बुद्ध-लिला हेर्न पाइने भयो भनी यो हर्ष उत्सव गरिरहेका हाँ ।’

यस्तो उत्तर सुनेर तपस्वी कालदेवल तुरुन्त देवलोकबाट फर्केर कपिलपुर राजभवनमा गए । त्यहाँ पुगेपछि आफ्नो आसनमा बस्दै भने— ‘महाराज, तपाईँलाई पुत्ररन्त लाभ भएको छ भन्ने सुनेर आएको हुँ । म पनि भगवान्को दर्शन गरेर आफूलाई कृतार्थ संभूँ ।’

महाराज शुद्धोदनले बालकलाई तपस्वीको चरणमा वन्दना गरान अगाडि लैजाँदा बालकको खुटा तपस्वीको टाउको तिर बढ्यो । तपस्वीले पनि त्यस बालकको लक्षण बुझेर मनमा कुनै किसिमको अभिमान नराखी ‘यो बालक त संसारका अग्रमहापुरुष हुन्’ भन्ने जानेर आसनबाट उठी त्यस बालक अर्थात् बोधिसत्त्वको चरण-कमलमा टाउकोले वन्दना गरे ।

यस्तो आश्र्वय घटना देखेर महाराज शुद्धोदनले मेरो छोरा साधारण हवोइन, नत्र यत्रो महाऋषिले पनि किन वन्दना गर्दथे भनी आफूले पनि पुत्रको श्रोचरण-पिताको प्रथमवार मा सादर प्रणाम गरे । आँखाबाट हर्षाश्रु पुत्र वन्दना निकाली चित्तानन्दमा ढुबे । महाराज शुद्धोदनको यो प्रथमवार पुत्र वन्दनाथियो ।

कालदेवलले यो बालक पछि बुद्ध हुने हुन् कि होइनन् भनी आफ्नो दीव्य चक्षुले विचार गरो हेर्दा निश्चय पनि यसले बुद्धत्व प्राप्त गर्ने छन् भन्ने थाहा पाई ‘यो बालक संसारमा दुर्लभको पुर्णगल हो’ भनी जानी मुसुक हाँसे । फेरि, त्यस्ता दुर्लभ महापुरुषको दर्शन प्राप्त हुने हो कि ‘होइन भनी ध्यानले विचार गरी हेर्दा सच्यौं इजारौं बुद्धहरूले पनि बोध गराउन नसक्ने अरूप भवनमा आफू जन्म हुन जाने थाह पाई, अब मैले यो बालक बुद्ध हुने देख्न पाइन भएन भन्ने जानी गहभरी आँशु राखेर बसे । तपस्वीको अनुहार कालदेवल तपस्वीको हेरेर बसेका राजाले मनमा त्रास उत्पन्न शोक गराएर सोधे—‘भो गुरु ! आँखा भरी आँशु किन गर्नुभी ! राजकुमारलाई विज्ञ-बाधा उत्पन्न हुने कुनै डर छ कि ?’ राजाको यस्तो प्रश्न

सुनेर तपस्वीले भने—‘राजन ! राजकुमारदार ! तुम किसिसको हानी हुने डर छैन । यो कुमार अवश्य पनि बुद्ध हुने छन् । म अभागी रहेछु, यस कुमारले बुद्धत्व प्राप्त गर्नु भन्दा अगाडि म अरूप भवनमा जन्म छिन गैपनेछु । तुड-उर्णन मैले प्राप्त गर्न सक्ने भएन भन्ने आँखो दृढ़त्वात् तुले देखो मान्दै मनमा दुःख लागेर मात्र आंखामा बाँधु आप्नो हो ।’

तपस्वी कालदेवलले आफ्ना नाना बुद्धत्वसम्बो दुलमा, यो बालक बृद्ध हुन्जेलमम्ममा बाँधने कुनै व्यक्ति होला कि भनी ध्यान द्वितीयले हेर्दा नालक भन्ने आँखो भान्जा पडाले यो सौभाग्य प्राप्त गन्छ भन्ने तुरा थाह पाए । त्यसपछि उनो आफ्नी बहिनीको घरमा पुगे, र भने—‘वैनी ! तिम्रो छोरा खोई ? एकछिन उल्लाई यहाँ ढाक न ।’

अगाडि प्रणाम गरेर उभिन आइपुगेलो भान्जा नालक-लाई कालदेवलले भने ‘भान्जा, महाराज शुद्धोदनको कुलमा बत्तीस लक्षणले युक्त भएको धालरो जन्म भएको छ । त्यो

नालकको	बालक निश्चय पनि बुद्धत्व प्राप्त गरी
प्रत्रज्या	बुद्ध हुने छन् । म अभागी रहेछु—उनी बुद्ध हुनुभन्दा अगाडि नै मैले यो नश्वर देह छोड्नु पर्ने छ । तिमी भाग्यमानी रहेछौ—उनले बुद्धत्व प्राप्त गरेको तिमीले देख्न पाउने छौ । तिमी आजैदेखि उहाँको नाममा प्रब्रजित भएर जाऊ ।’

कालदेवलको कुरा सुनेर चौरासी करोड धनका स्वामी नालक, मेरो मामाले कहिल्यै न भएको कुरा गर्नु हुन्न भनी, तुरन्तै त्यही मुहुर्तमा काषायबस्त्र तयार परारी गृहलाई त्यागेउ,

‘ संसारमा अग्र श्रेष्ठ पुरुषको नाममा आज म प्रवृत्तित भएँ ।’
भनी बोधिसत्त्व रहेको दिशातिर हेरो पञ्चाङ्ग प्रणाम गरी
काषायवस्त्र धारण गरी हिमालयतर्फे प्रस्थान गरी श्रमणथर्म
पालन गरेर बसे । बोधिसत्त्व अर्थात् शाक्यकुमार बुद्ध भैसके-
पछि भिक्षु नालक उनकहाँ पुगेर ‘ नालकोबाट ।’ भन्ने सत्रान्त-
रको उपदेश सुनिसकेपछि फेरी हिमालयमा नै रापर धर्माचरण
गरेर अर्हत् भए । त्यसपछि सुवर्णमय पर्वत एउटामा गई
उभिएको उभिई अनुपाधिशेष निर्वाण भएर गए ।

शाक्यकुलमा पाँचौं दिनमा नै सकरण गर्ने रिति थियो ।
त्यसदिन शहर भरी सिंगारिएको थियो । राज भवनमा चार
प्रकारको सुगन्धले लिपपोत गराइयो । लावा अवीर आदि
पाँच प्रकारको फूल भईमा छुरि राखेका थिए । त्रिवेदमा
पारञ्जत भएका एकसय आठ ब्राह्मणदेवताहस्त्वाई निमन्त्रणा
गरे । खीर आदि भिष्टान्नले ती ब्राह्मणहस्त्वाई भोजन गराई

सकेपछि राजा शुद्धोदनले बालकलाई
सिद्धार्थकुमारको के नामकरण गर्ने भनी सोधे । ती एक-
नामकरण साय आठ ब्राह्मणहस्त्वाई भध्येमा राम, धज,
लक्षण, मन्त्री, भोज, सुयाम, सुदत्त र
कौण्डन्य नाम गरेका जोतिषादि षट्शास्त्रमा पारञ्जत भएका
अति श्रेष्ठ आठजना पण्डितहस्त्वाई पनि थिए । तिनीहस्त्वाले बालक
शाक्यकुमारको शरीरादि लक्षण परीक्षा गरेर हेरे । अनि
कौण्डन्य बाहेक सातजना पण्डितहस्त्वाले दुइटा ओँला ठड्याई
भने— ‘ राजन् ! यो बालक राजपाट संभाली गृहस्थाश्रममा
नै रहे भने अद्वितीय चक्रवर्ती राजा हुनेछन् । यदि संसार
त्यागेर संन्यासी भएर गए भने त्रिलोकाचार्य सर्वज्ञ बुद्ध हुने
छन् । यसमा कुनै संदेह छैन । ’

तो आठेजना पण्डितमध्ये ~~सर्वभन्दों~~ कान्छों कौण्डन्य नामक पण्डितले एकै ओळा सात्रै ठड्याई भने— ‘महाराज ! यो बालक अवश्य पनि सर्व अर्थ मिहू गरेर बुद्ध नै हुनेछन् । यिनले गृहस्था भएर जीवन चिनाउने छैन । यो भ निश्चय गरेर भल्लु । ’

सर्व अर्थ मिहू गर्न सक्ने हुनाले पण्डितहरूले त्यस बालकको नाम ‘सर्वार्थमिहू’ भनेर राखे । अर्थसिद्ध गर्न हुनाले ‘मिहूर्थ’ सात्रै पनि भन्दछन् ।

यसरी कौण्डन्य पण्डितले स्थिर रूपले यस बालकले गृह त्यागेर जानेछन् भन्दा राजा शुद्धोदनलाई त्यसबेला हर्ष र विस्मान् दुर्वै भयो । हर्ष यस कारणले कि आफ्नो बुद्धेशका-लमा पापको छोरो भएता पनि सर्वज्ञ बुद्ध भएर संसारकै गुरु हुनेछन् ; विस्मान् पनि यस कारणले कि एकलो छोराले कुलम-र्यादा राजपाठ कुनै न थामी गृहत्याग गरेर जाने छन् । तर, यो भ्रम राजालाई मात्रै भएको हो । संसारमा परोपकार तथा धर्म, राजपाठभन्दा ढूलो छ । राज्य मानिसले मरेपछि लान पाउने बस्तु होइन; तर, धर्मले मानिमलाई मरेपछि पनि छोड-दैन ।

त्यसपछि राजाले पण्डितहरूसित ‘यो बालकले के कारण देखेर गृहत्याग गरेर जानेछ ?’ भनी सोध्दा पण्डितहरूले यस प्रकारले जबाफ दिए— ‘बृद्ध शरीर देख्दा, रोगी देख्दा, मृत शरीर देख्दा र संन्यासी रूप देख्दा यौ कुमार त्यागी भएर जाने छन् । ’

पण्डितहरूको यस्तो कुरा सुनेर राजाले आङ्गा दिए— ‘राजकुमार सिध्दार्थले त्यस्तो रूप देख्ने कहिल्यै मौका न

पावस् । यसमा राजदर्वारिका दोस्रे कर्मचारीहरू चौवीसे घण्टा सचेष्ट रहन् ।'

मेरो एकलो छोरालाई तुधइत्वको कुनै खाँचो छैन । जे गरेर भए पनि मेरो छोरालाई हजारौं हीपका अधिपति गराएर चक्रवर्ती सम्राट् तुल्याउन पाए थुग्छ भन्ने राजाको चिन्तना थियो ।

यसरी त्यस शाक्यलुमारको 'सर्वास्मिध्' नामक नामकरण, चौरासी हजार राजाका आफ्ना नाता कुटुम्बहरूको समूहमा, भएको थियो ।

परिच्छेद दोश्रो

सिध्दार्थ राजकुमारको भरणपोषणको निति राजा शुद्धोदनले सहस्रौं धाईहरू राखिदिए। सिध्दार्थकुमार जन्म भएको सातौं दिनमा रानी मायादेवी परलोक भइन्। अनि बालक राजकुमारको पालनपोषणको काम प्रजापती गौतमीले गरिन्।

समय बित्दै गयो। राजकुमारले बाललिला देखाउन थाले। आषाढको महीना थियो। कपिलनगर-बासीहरूको रोपाइँ को चाड आडपुग्यो। महाराज शुद्धोदनको रोपाइँ गर्ने मङ्गल दिन पनि आडपुग्नी हाल्यो। शहर सिंगारियो। नगरबासी महाजन-हरूसबै भेला भए। सबैले श्वेतवस्त्र लगाएका थिए। मानो शहर भरी मोतिया फूल फुलेर यताउति बुमिरहेका जस्ता देखिन्थे। राजभवनमा रोपाइँ को शुभंदिन थियो। एकघटी आठसय हल्गोरू सिंगारिएका थिए। राजाले जोत्ने गोरुका सिंगहरूमा सुनको पाताले मोडिराखेका थिए। राजा शुद्धोदन, पुत्र सिध्दार्थलाई लिई, श्वेतवस्त्र धारण गरी राजकर्मचारी तथा महाजनहरू सहित भएर खेततिर गए।

त्यस खेतको एक क्षेत्रिर एउटा जामुनको वृक्ष सार्वै शोभायमान भएर खडा थियो। राजाले त्यस ठाउँमा सुधर सफा गराउन लगाई पाल टांगी राजकुमारलाई त्यहीं परिचारिकाहरूको देखरेखमा छाडी आफूहरू खेततिर गए। सुवर्णमय सिंग भएका आफ्ना निति सिमारिराखेका हल्गोरू लिई राजा खेत जोत्नमा भस्त भए। अरु महाजन तथा राजकर्मचारीहरूले पनि खेत जोत्न थाले।

त्यस बखनमा त्यहाँ विशाल जनसमूह राजाले सुवर्णमय हल जोतेको हेरिहेको थियो । निन्द्रार्कनारकहाँ पालो बसिरहेका परिचारिकाहरूले मन शाम्न सकेनन् । राजकुमारलाई पक्षत्यहाँ छाडी दगुँदै त्यो मङ्गलोत्सव कुमार ध्यानमा हेर्न गए । त्यसेवेला पलंगमा सुतिरहेका बसिरहेका बालक कुमार उठेर त्यही पलंगमै पलेटी कसी ध्यान गरेर बसिरहे ।

उत्सव हेरेर भग्न भैरहेका दासीहरूले वृक्षमनिको राजकुमार भसकक सम्भेक । दौडेर गाएर हेर्छन् ता हेदैमा हिस्सी लाग्दो सानो सुवर्ण-वर्णको बालक कुमार पलंगमा पलेटी कसेर ध्यान गरी बसिरहेका देखेर आश्र्वय मानी दगुँदै गएर राजाका जुनाफमा जाहेर गर्न पुगे । त्यसेवेला त्यहाँ रहेका वृक्षका हांगाहरूका छाया, दिन चढकनुको साथै सबै लाम्चो-लाम्चो भएर गैरहेका, तर एउटा रुखको छाया, पिताको द्वितीयवार जसको मनि बालक थियो, भने पहिलैकै पुत्रवन्दना अवस्थामा रहेको देखे । राजा तुरन्तै आएर हेर्न आउँदा बालक त पलंगमा पलेटी कसेर आसन जमाई ध्यानमा बसिरहेको र रुखको छाया समेत स्थीर रूपमा रहेको देखे । यस्तो आश्र्वयमय लोला देखे पछि राजाले त्यही बेला छोरा सिद्धर्थकुमारलाई सोष्टाङ्ग प्रणाम गरे । राजा शुद्धोदनको यो द्वितीय पटकको पुत्रवन्दना थियो ।

समय बित्दै गयो । राजकुमारले किशोरावस्थामा पदार्पण गरे । राजाले कुमारको निति रम्य, सुरम्य र शुभ नाम गरेका सान्है मनोहर तीनवटा महल बनाइदिए । रम्य नामक

महल नौ तल्ले, र हेमन्त श्रुतुको निति यात तल्ले गुरम्य नामक
महल थियो । वर्षा ऋतुमा बस्नको निति
राजकुमारको शिल्प पाँच तल्ले महल 'शुभ' थियो । घरबार
प्रदर्शन छांडर जोगी बनी गड्डेला भन्ने राजालाई
हरहमेशा त्राम थियो । संसारमा भुला-
इरास्नको निति राजाले कुमारलाई भोजमज्जाका सबै सामग्री
जुटाइदिए । सेवाको निति नाच्न गाउन जान्ने हजारों नानी
सुसारेहरू राखिदिए । तिनोहरूको मुख्य काम राजकुमारलाई
यस संसारमा भलाईरास्नु थियो । क्रमशः कुमार पनि युवक
हुँदै आए । विवाह गरिदिन राजाले कन्या पनि खोज्न
पठाउन शुरू गरे ।

तर, पाणको व्यवतमा लोकले भन्न चिन बाँकि राख्ये !
केटीतर्फका मान्छेहरूदो यस्तो किनिमको भनाः राजाले खानु
पर्दछ्यो—“ धनुविद्यामम्म पनि जानेका राजकुमार कस्ता !
राजकुमार भण्पछि भवै कुरा जानिरास्नु पर्दै । राजाहरूलाई
भनेको युद्धको त्रास हरहमेशा भेराइन्छ । त्यस अवस्थामा त्यो
सिद्धार्थकुमारले के गर्लान् । रूपले के गर्छ ! शिल्पादि शास्त्र
केही न जानेका खाली स्वास्तीमान्छेहरूको बीचमा बसेर जीवन
बिताएकालाई कसले आफ्नी छोरी दिन्छ । ”— इत्यादि ।

तिमीलाई यस्तो पो भन्छन् भन्ने कुरा राजाले कुमार-
लाई सुनाएपछि राजालाई कुमारले यस किसिमले भने—
‘ भो पिता, यस विषयमा हजूरले कुनै चिन्ता लिइबकसनु पद्दैन ।
नाता कुटुम्ब तथा अरु राजाहरूको, मेरो धनुषादि विद्याको
करामत हैर्न ने, इच्छा रहेछ भने म नेखाइ दिने भएँ । आजको
सातौं दिनमा मैले धनुषविद्याको दौशल देखाउने भएको हु भनी

भ्याली पिट्न लाइवक्सियोस् । आफ्ना धनुर्विद्याको करामत देखाउने इच्छा भएका अरु कुमारहरूलाई पनि डाक्न पठाइ-वक्सियोस् ।'

छोराको कुरा सुनेर हर्षित भएका राजाले देशभरी भ्याली पिट्न लगाए ।

तोकिएको समयमा नाना देशबाट शिल्पादिमा पोख्त धनुर्धर क्षत्रीय राजकुमारहरू कपिलपुरमा जम्मा हुन आए । सिद्धार्थकुमार पनि आफ्ना साथीहरूसहित प्रदर्शन मैदानमा आए । मैदानमा विशाल जनसमूह भेला भैसकेको थियो । विभिन्न स्थानबाट आएका कुमारहरूले आफ्ना आफ्ना योग्यता देखाए । शाक्यकुमारले पनि वान्ह प्रकारको शिल्पादि धनुष-विद्या देखाएर सारालाई आश्र्वय र चकीत पारिदिए । अनिपछि जनसमूहबाट यस्तो ध्वनि आएको सुनियो—“कहिल्यै हेर्न नपाएको यस्तो चमत्कारी धनुर्विद्या सिद्धार्थले कहाँबाट सिके, कहिले सिके ! धन्य सिद्धार्थ ! धन्य शाक्यकुमार !”

शाक्यकुमार सिद्धार्थ सोहृ वर्ष पुगेपछि राजा शुद्धो-दनले यशोधरा नाम गरेकी परम सुन्दरी सुप्रबुद्धकी पुत्रीसंग उनको विवाह गरिदिए ।

परिच्छेद तेश्रो

एकदिन सिध्दार्थ कुमारले उद्यानमा ईयुम्न जाने इच्छाले सारथी छन्नलाई रथ ल्याउने आज्ञा दिए । सारथी छन्नले पनि रथलाई मानो देव-विमानै सरी सिंगारी चारवटा घोडा जोती कुमारको अधिलितर ल्याई पुऱ्यायो । कुमार त्यसर थमा चढेर उद्यान भ्रमणको निति राजप्रासादबाट प्रस्थान गरे । त्यस बेलाको सहरको सफाई र शृँगार पनि हेर्न लायकको थियो ।

राजकुमार सारथीसित प्रिय सम्भाषण गर्दै बाटोको रमणीयता अवलोकन गर्दै उद्यानको निति जाँदै थिए । त्यही बेला अलि परबाट एउटा कुप्रो वृद्ध पुरुष दाहिने हातले लट्ठी

टेक्दै थरथर कांप्दै बाटोमा हिँडिरहेको
कुमारले देखेका देखियो । त्यो वृद्ध पुरुष यतिको कुप्रिसकेको चार निमित्त थियो कि घुँडाले च्युँडो छोइएला जस्तो थियो । दाँत जम्मै भरिसकेको हुनाले चाउरी परेका दुबै गाला भित्र पसिसकेका थिए । कपाल जम्मै फुलेर सेताम्य भैसकेको र आँखा धसिएर भित्ताका खोपा भई देखिन्थे । छाला धोबीले चुनेर ल्याएको लुगा भई चाउरी परेको थियो । दरबारको आनन्दमा दुबैका, खालि गुलाबी फट्टिकमा ढालेका जस्ता सुवर्णभय युवतीहरूको बीचमा जीवन बिताएका, राजकुमारले आज यस्तो वृद्ध पुरुषलाई देखेर सारथी छन्न-सित सोधे— “ छन्न ! यो कस्तो किसिमको जीव हो ? ”

“ कुमार, यो पनि हामी जस्तै मनुष्य हो । ”

“ छन्न, यो हामी जस्तै मनुष्य हो भने यो हामी भई लक्ष्मीकृष्ण र रामो किन भएन ? ”

“ कुमार, वृद्धावस्थामा पुगेपछि सबै मनुष्य यस्तै हुन्छन् । सबै भुज्यले एकदिन वृढ हुने पर्दछ, र त्यस्तै चाउरी परेर कमजोर अवस्थामा पुग्नुपर्छ । ”

“ छन्न, त्यसो भए के त मैले पनि एकदिन त्यस्तै हुतु पर्छ ? ”

“ कुमार, संसारका सबै मनुष्य एकदिन त्यस्तै अवस्थामा पुग्छन् । ”

“ हुटकाराको कुनै बाटो नै छैन ? ”

“ ज्यू, कुमार ! ”

“ हिमोलै त मान्है आश्चर्यको कुरा सुनायौ ! ”

यो हरयले कुमारको अंगै जिरिङ्ग भएर आयो । मनुष्य मात्रले यस्तो अवस्थामा पुग्नु पछे मन्ने कुराले चोराना नै हराएको जस्तो भयो । भरिएशो गाँध्रामा एक ठाउँमा पड्टा सानो प्वाल प्रेरेपछि जस्तो पानीको धारा हुट्टन थालदछ त्यस्तै कुमारको हृदयमा धेरै कालदेखि जमिरहेको वेराग्यरूपी ज्ञानको धाराको मूल कुद्दो । हृदयरूपी आकाशमा वेराग्यरूपी हुरी आण्ड विष-यरूपी बादल जम्मै उडाएर लायो । गुख भनी च्यापी राखेका पञ्चविषय जम्मै हुख्य हो भन्ने थाहपाई चिरत्क भण्डां कुमारले सारथीलाई आज्ञा दिए— “ छन्न, रथलाई राजभवनतर्फ मोड । यस्तो दुखमय संसारमा बसेर के उद्यानमा सयल गर्न-जानु ! ”

सारथीले कुमारको आज्ञा पालन गन्यो ।

राजाको हजूरमा यो सबै खबर तुरुन्त पुस्यो । मनलाई साँझै व्याकुल पारी हत्तरपत्त दरबारका सबै बृत्यकारहरूलाई

बोलाउन पठाएँ र उनीहरूलाई संवेदन गर्दै भने—“ हे अप्सराहरू हो, मलाई मर्वनाश हुनदाट बचाऊ । तिमीहरूले तुरुन्तै आफ्ना आफ्ना नृत्यकला देखाएँ राजकुमारको हाइयाकाशमा उडेको वैराग्यरूपी बादललाई सकेनमस चाँडै भगाएँ पडाउने काम गर । ”

नृत्यकार रमणीहरू पनि तुरुन्तै तयार भएँ कुमारको मनलाई रसरङ्गमा भुलाइराख्न अनेक किसिमको हावभाव देखाउँदै आफ्ना कला प्रदर्शन गर्न थाले ।

× ×

× ×

× ×

मिछार्थ बालावस्थादेखि नै बडा विचारशील थिए । जीवनको क्षणभंगुरनाको विपयमा मोनिरहने अब उनको काम हुन थाल्यो । एकदिन फेरि उनी उद्यानमा घुम्न भनी सारथी छत्रमाहिन रथमा बसेर हिँडे । देवान् त्यस बला एकजना मानिस रोगले पीहित भाइ भडकको बीचमा छटपटाइरहेको देखे । यसको कारण सारथीमित सोध्दा उही अगाडि कै भै उत्तर पाए । त्यस दिन पनि उद्यानतिर घुम्न जाँदै नगर्ह मनलाई विरक्त पारी । राजभनस्तिर फर्के ।

× ×

× ×

× ×

अब राजकुमार दिन प्रतिदिन अर्कै हुँदै गए । मनमा नाना तरहका कुराहरू खेलिरहन्थ्यो । कुमारको मनमा कुनै किसिमको दुख क्लेश नथा पीडा उत्पन्न नहास् भनी राजाले हरतरहका दिलबहलाउका रामाप्रीतरू जुटाइ दिए । गृहस्थ छोडेर सन्धारी भई जाला भन्ने ढरलै ठाउँ ठाउँसा पालो पहराहरू राखिदिए ।

एकदिन कमार सहरको भनोहर दृश्य हेर्न बाहिर गए। दाह-संस्कारको निति लैजान लाँका केही शवहस्तमा उनको हाष्टि गयो। उनले सारथीसित सोधे—“ यसरी मानिसलाई बाँधेर किन कहाँ लगिरहेका हुन् ? ” रारथीले जुन उत्तर दियो त्यो सुनेर लाडप्पारमा पालिएका, जीवनको अलेशादिदेखि अनभिज्ञ कुमारको कोमल हृदयमा मर्मान्तिक वेदना पन्यो। अब उनले जीवनलाई अझ नजीकैवार हेर्न आरम्भ गरे; त्यसमा उनले दरिद्रता, निराशा र दुःखको अतिरिक्त केही पनि पापनन्। मानिसहरूको स्वार्थपरतालाई देखेर उनलाई अझ भन क्लेश बढ्यो। उनको जीवन गम्भीरतर हुँदै गयो। रात-दिन संसारको दुःख दूर गर्ने जिन्तामा निमग्न रहन थाले।

फेरि, एकदिन भिज्ञार्थीले कापाय-वस्त्र धारण गरी अति शान्त भावले निरिरहेको एकजना भिज्ञुलाई देखे। पहिले जस्तै सारथी छब्रसित ‘यो को हो’ भन्ने प्रश्न गरे। सारथीले भने—“ कुमार, यिनी एउटा भिज्ञु हुन्। यिनको घरचार जहान बच्चा कोही छैनन्। नाता कुटुंबसित पनि यिनको कुनै सम्बन्ध छैन। सकल प्राणीहरू उपर समानरूपले मैत्रीभाव राखेर ‘संसार दुःखको समुद्र हो’ भन्ने जानी सोक्ख प्राप्तिका लागि मायाजाल जम्मै छाडेर प्रवृत्ति भएर भिज्ञु भएका हुन्।”

छब्रको यो उत्तर सुन्नुमात्र के थियो तिर्थाएको सिद्धार्थलाई चासा पानी प्राप्त भएको अनुभव भयो। त्यसैबेला उनले ‘जगत् प्राणी सबै उद्धार गर्नको निति अवश्यमेव म पनि यो राज्य सुखभोग छोडी त्यस्तै भिज्ञु हुन जानेछु’ भनी मने मनले दृढसंकल्प गरे।

यति मनमा निश्चय लिइसकेपछि, आज मलाई मङ्गल रूपको दर्शन प्राप्त भयो भन्ने ठानी, हर्ष मानेर सारथीलाई भने— “ मित्र छन्न, रथको बेग छिटो गर, आज उद्यानमा चाँडै पुगेर आनन्दपूर्वक क्रीडा गर्नु पर्दछ । ” मारथीले पनि रथलाई वायुवेगले हाँकी उद्यानमा पुन्याइदियो । त्यहाँ कुमार दिनभरी आनन्दपूर्वक सयल गरी साँझको खेलमा मङ्गल तलाउमा स्नान गरी त्यहीं नजीकैको एउटा सफा चिलो ढुङ्गाको आसनमा बसे । अनिपछि परिचारिकाहरू आई उनलाई नाना वस्त्रालङ्घारादिले सिंगारी रहे । यो दृश्य इन्द्रले माथिबाट देखी विश्वकर्मा देवपुत्रलाई डाकी अन्हाए— “ आज सिद्धार्थ कुमारको सुन्दर वस्त्र धारण गर्ने अन्तिम दिन हो । तपाईं त्यहाँ गएर वहाँलाई देवताहरूलाई सिंगार्ने भई सिंगारि दिनुस् । ”

देवपुत्र विश्वकर्मा इन्द्रको आज्ञा मुताविक तुरुन्त पृथ्वी-मण्डलमा बर्लेर मनुष्य रूपधारण गरी हूलमुलमा पसेर कुमारलाई वस्त्र लगाउनमा सघाउन थाले । आफ्नो शरीरमा विश्वकर्माको हातको स्पर्श हुनासाथ कुमारले यो त मनुष्य-स्पर्श होइन देवस्पर्श हो भनी जानी हाले । देवपुत्र विश्वकर्मा कुमारलाई सकेसम्म सिंगारी देवलोक फर्के ।

त्यसै बेला राजभवनमा यशोधरलाई पुत्ररत्न प्राप्त भयो । राजा शुद्धोनदनले यो शुभ समाचार तुरुन्त कुमारलाई सुनाउन पठाउनु पर्छ भनी एउटा दूतलाई डाकी आज्ञा दिए— “ हे भणे ! तिमी तुरुन्तै उद्यानमा गएर यो शुभ समाचार राजकुमारलाई सुनाएर आऊ । ”

रथमा बसेर फर्केर आइरहेका कुमारले दूतब्राह्मणों समाचार बाटैमा सुने । यस समाचारले सिद्धार्थलाई ‘अस्ति-

कति पनि हर्ष भएन। बरु मुखलाई अँध्यारो पारी थी शब्द
भने—“राहु उत्पन्न भएछु ।”

यो वाक्य सुनी दूत त्यहीबाटै फक्यो। राजकुमारले
‘राहु उत्पन्न भयो’ भनी भनेको कुरा
राहुलकुमारको दूतद्वारा सुनेपछि राजाले घोषणा
जन्म गरे—“त्यसो भए मेरो नातिको नाम
‘राहुल’ भयो ।”

यस प्रकारले सिद्धार्थ-पुत्रको नाम ‘राहुल कुमार’ रह्यो।
आज बोधिसत्त्व अर्थात् सिद्धार्थ कुमार अधिपछिभन्दा धेरै नै
सन्तोष र खुशी हुँदै मुसुमुसु हाँस्दै नगरको परिक्रमा गर्दै राज-
भवनतिर फक्के। त्यस बखतमा शाजभव-
कृषागौतमीको नको सबभन्दा माथिल्लो भयालमा बसि
शान्तिपद रहेकी कृषागौतमी नामक क्षत्रीय कुमारीले
सिद्धार्थको श्रीसौभाग्य देखेर सुमधुर
स्वरले यस्तो श्रीति वाक्य उच्चारण गरेर पठाइन्—

“निव्वुता नून सा माता निव्वुता नून सो पिता।

निव्वुता नून सा नारी फस्तार्य ईदिसोपति ॥”

अर्थात्— ती माता पिता छुबैले अबश्य पनि शान्त
(धन्य) हुनुपर्दछ, ती स्वयं भन्न शान्त (धन्य) हुन जसले यस्तो
पति पाएकी छिन् ।

उपर्यस्तो शान्तिपद सुनेर सिद्धार्थ कुमारले धम्भो विचारै
गरे—‘यी कुमारीले मलाई शान्ति प्राप्त भयो भनिन्। तर,
सच्चैको शान्ति त रोगादि क्लेशबाट मुक्त भएपछि मात्र प्राप्त
हुनेछौँ।’

अनिपछि कुमारले यस्त केटीले मलाई साँच्चै नै शान्तिको उत्तम शब्द सुनाउन भनी हर्ष मानी ‘अवश्य पनि मैले गृहत्वाग गरेर शान्तिपदको खोजीमा जाने छु ।’— भन्ने मनमा हृदयरी आफूले लाई राखेको बहुमूल्य मोतीको माला ती कुमारीलाई इनामको रूपमा दिन पठाए । ती कृष्णगौतमी पनि मोतीको माला पाएर कुमार आफूउपर आशक्त भए भन्ने ठानी हर्पानुभव गरिरहिन् ।

राजकुमार भवनको आपनो शयनकक्षमा पुरोपछि श्री-शयनासनमा लेटिरहे । सधैंको झक नर्तकी युवतीहरू पनि नाना तबरले द्वावभाव देखाउँदै त्यहीं आएर गीत गाउँदै नाच्न थाले । कुमारको मनमा भने अर्कै चिन्तना थियो । त्यो गीत र नाचले उनको मन आकर्पित भएन । उनी वैराग्यरूपी विचार सागरमा मग्न हुँदै त्यहीं निदाए । जसको निनि हामी नाच्न आएका हौं उनी नै निदाए पछि अब हामी किन नाचि-रहनु भन्नी ती नर्तकीहरू पनि सबै त्यहीं एक एक गरी सुते ।

केही समयपछि कुमार निन्द्राबाट बिस्फे । यसो हैङ्गन् रुस्त्वै नर्तकीहरू त्यहीं यताउती उत्तानो परेर निदाइरहेका देखे । त्यहीं नर्तकी स्त्रीहरूको विभर्सं रूप नर्तकीहरूको देखिरहेको थियो । ती स्त्रीहरू मध्ये कोही विरूपता उत्तानो परिहेकी, कोही कोल्टे परिहेकी, कोही निन्द्रामा धुरिरहेकी, कसैको आँखी उधिएकै, कसैको दाँत नीच्च परिहेको, मानो विरूपताकै ऐर्टी प्रदर्शन थियो । त्यो शयनगृह त संग्राममूमि जस्तै देखिरहेयो । तिनीहरू जम्मै लडाईमा मारिएर सोत्रान् परी रहेको हुँदै कि

भन्ने भान हुँथ्यो । एउटा गजबैको घीनलागदो हश्य देखिहरहेको थियो ।

यो हश्य देखेर राजकुमारको मनमा यस्तो विचार उत्पन्न भयो – “ अहो, म त यस्तो भयङ्कर शमसान भूमिमा बसिरहेको रहेछु, जहाँ मुद्दाहरू यताउता मिलकाइ रामिङ्गपका छन् । यस्तो दुर्लभ मुनुष्यचोला प्राप्त गरेर महामोहमा भुलेर बस्नु त सान्है अयोग्य हो, मूर्खता हो । गृह-सिद्धार्थको त्याग गरेर जन्ममरणको दुःखदेखिया गृहत्याग छुटकारा पाई निर्वाणपद अवबोध गरेर जगत् उद्धार गर्नेछु । ” अनिपछि आजकै रातमा गृहत्याग गरेर जाने निश्चय गरी पलङ्गबाट बर्ली ‘ त्यहाँ को छ हँ ? ’ भनी बोलाए । ढोकैमा अडेस लगाई उनिरहेको छब्र ‘ आर्य ! म छु ! ’ भन्दै उठेर अगाडि उभिन आयो । राजकुमारले उसलाई भने “ मित्र क्लन्न ! आज मैले यो राजपाट सबै छोडाइ जगत् उद्धार गर्ने उद्देश्यले महाभिनिष्कमण गर्ने निश्चय गरे । घोडा एउटा तुरुन्तै ठीक पार ! ”

‘ हवसु ’ भन्दै छन्न त्यहाँबाट अश्रशालातिर गयो । अश्रशालामा सुगन्धयुक्त तेलको बत्ती बलिरहेको थियो । छन्नले त्यहाँबाट एउटा बलियो राष्ट्रो घोडा खोज्न जांदा कन्थक नामक घोडालाई नै योग्य ठानेर काठी कस्न थाल्यो । आज यस्तो रातमा किन काठी कस्न आएका होलान् भन्ने कुरा घोडाले बुझ्यो । अरू दिनमा भैं साधारण छाँटले आज काठी कसेको पर्न दोऽन । पका पनि कुमारको आज महाभिनिष्कमणको दिन हो भन्ने विचार घोडाले गच्यो ।

सारथीलाई घोडा लिन पठाई आफू छोराको मायाले बाहिर जानु भन्दा अगाडि छोराको मुख एकपटक हेरेरै जाऊँ भन्ने इच्छाले देवी यशोधराको खोपीमा गई ढाँका उघारे । त्यस-बेला यशोधराको शयनागारमा जूनको शोतल किरण लागेको मैं सुगन्धयुक्त तेलवती बलिरहेको थियो । राहुलमाता यशोधरा जाइजुही आदिले रिंगारी राखेको पलङ्गमा सुतिरहेकी थिइन् । पुत्र राहुल आमाको पाखुरालाई शिरान गरी निदाईरहेका थिए । राजभवनको शयनागारमा मध्यरातको शान्त वातावरणमा यो दृश्य मोहलागदो थियो । सिद्धार्थकमारले कोठाभित्र नपसी बाहिरै उभिएर बिचार गरे । माता पुत्र दुबै अहा कति आनन्दपूर्वक निदाईरहेका छन् ! पत्नीको हात सिरान गरेर निदाई रहेको छोरोलाई एकपटक माया गर्न भनुन्जेल आमा चाहि बिम्मिहालिन् भने मेरो महानुगमनमा विज्ञ आइपर्ने छ ! वरु बुद्धत्व प्राप्त गरेर आइसकेपछि मात्र छोराको मुख हेरूँला । यस्तो निश्चय गरी सिद्धार्थ त्यहाँबाट सरासर हिँडी राजभवन-बाट वर्ले ।

अस्तवलमा पुगेर घोडालाई संबोधन गर्दै राजकुमारले भने— ‘कन्थक ! आज तिमीले मलाई तार, बुद्धत्व प्राप्त गरि-सकेपछि म देवलोकसहित संसारलाई तार्ने छु ।’ यति भनी त्यस कन्थक घोडा चढी सारथी छब्लाई कन्थकको पुच्छर समात्न लगाई, ठाउँ ठाउँ मा पहरादिरहेका पहरादारहरू कसैले चाल नपाउने गरी राजप्रासादको मूलढोकाबाट बाहिर निस्के ! सके फर्काई पठाउँ भन्ने हेतुले आकाशस्थित मारदेव आई यस प्रकारले भने— “ भो राजकुमार, यस्तो धनमानले परिपूर्ण राजश्रीलाई त्यागेर नजाऊ । आजको सातौं दिनमा

तिमीलाई चक्रवर्ती राजाको पदबी प्राप्त हुने छ । दुझजार सानसाना द्वीप र चारबटा महाद्वीप तिम्रा अधीनमा हुने छन् । तिमी संस्राट्का पनि संस्राट् चक्रवर्ती हुने छौ । यस्तो श्रीसुख छाडेर जङ्गल नजाउ, फर्के । ”

यस्तो आकाशबाणी भएको सुनेर सिद्धार्थ कुमारले फरक फर्की माथि हेरेर भने—“ तिमो को हौ ? ”

“ म वशवर्ती देवराज हुँ । ”

“ हे मार, चक्रवर्ती राज्य-सुखभोग प्राप्त हुने छ भन्ने कुरा मलाई पनि थाह छ । तर मलाई यस्तो राज्यसुख चाहिंदैन मलाई त जगत् प्राणीहरूको उद्धार गर्न पाए पुग्छ । त्यहो उद्देश्य लिएर आज म हिंडेको छु । दश लोकधातु कम्प हुनेगरी म सञ्जावुद्ध हुने छु । ”

राजकुमारल्पी बोधिसत्त्वबाट यस्तो उत्तर पाएपछि मारदेवले भने—“ हुन्छ त लौ ! तर, आजदेखि तिम्रो हृदयमा कामवितर्क, हिंसावितर्क, व्यापाद्वितर्क उत्पन्न भयो भने मैले तिमीलाई गर्न जानेको छु ! ”—यस्ति भनी मारदेव सिद्धार्थको पछि-पछि लाग्दै दोष खोज्दै हिँड्न थाले ।

राजकुमारले, शुक्रिसकेको थूकलाई वास्तै नगरी त्यागेर हिंडे भई, हातमा आइसकेको चक्रवर्ती-राज्य त्यागी आषाढ पूर्णिमाको शुभदिन उत्तरापाठ नक्षत्रको शुभ मुहूर्तमा महान् राज्य सम्पात त्यागेर भृष्टाभिनिष्करण गरे । त्यस शुभबेलामा आकाशबाट देवगणहरूले पुष्पवृष्टि गरे । त्यस बखतमा उनको उमेर उनन्तीस वर्षमात्रै भएको थियो ।

[द्वितीय खण्ड]

परिच्छेद चौथो

जगत् उद्धारको निति राज्य सुखभोग सबै छाडी हिँडी सिद्धार्थकुमार कपिलपुरको सीमानामा पुगे । कपिलवस्तु राज्यलाई छोड्नुभन्दा अगाडि आफ्नो जन्मभूमि एकपटक हर्ने उनको इच्छा भयो उनको इच्छालाई जानी देवताहरूले देवानुभावले कन्थकलाई कविलवस्तुतिर फर्काई दिए । आफ्नो जन्मभूमिलाई प्रणाम गरी सकेपछि उनले कन्थकलाई अगाडि बढ्ने इशारा दिए । कन्थक त्यहाँदेखि वायुवेगले अगाडि बढे ।

यस किसिमले रातारात गमन गरी तीन राज्य पार गरी तीस योजन मार्ग तय गरी सकेपछि उनी एउटा मनोहर नदीको किनारमा आइपुगे । छन्न मारथीद्वारा यस नदीको

नाम अनोमा भन्ने थाह पाणपछि उनले 'त्यसो भए म प्रब्रजित हुनेस्थान यही हो' भनी कल्पलाई नदीपार हने आङ्गा दिए। छन्नलाई आफ्नो च्छर नक्कातेको समालै लगाई कन्थक नदी पार भयो। त्यसपछि कल्पलाट चाँदीको चूर्ण जस्तो देवीयमान बालुवा भएको जमीनमा बर्ली छन्नलाई भने 'प्रिय छन्न ! मेरो यो राजवस्त्र र कन्थकलाई लिएर तिमी घर फर्क '।

यस्तो कुरा सुनी छन्नले भन्यो—'देव ! म पनि प्रब्रजित हुन्छु !'

तर सिद्धार्थले उनलाई प्रब्रजित हुने अनुभति दिएनन्। तीन पटकसम्म उनले आग्रह गर्दा कुमारले भने— "प्रिय छन्न, तिथी पनि अहिल्यै प्रब्रजित भयो भने पिता शुद्धोधन महाराजलाई म प्रब्रजित भएको समाचार कमले पुन्याउन जाला। त्यसकारण यो मेरो आभरण र कन्थकलाई लिएर, म जगत उद्धारको निति भिक्षु भएर गएको खबर पुन्याउन जाऊ। म बुझ भएर आइसकेपछि तिर्मालाई प्रब्रजित गरेर उद्धार गर्न छु !"

यस प्रकारले आफ्नो राजवस्त्र र कन्थक घोडा दुवै छन्नलाई सुम्पिसकेपछि 'भिक्षुको निति यो लामा लामा कपाल सुहाउँदैन' भनी खड्ग मिकी बायाँ हातले कपाल समाती दाहिनै हातले काटी 'यदि मैले बुद्धत्व प्राप्त गर्न सक्ने रहेहु भैन यो काटेको केश आकाशमा अडिरहने छ' भनी औंकाशतर्फ हुत्याई दिए। त्यो केश जस्मै आकाशमाथि हुत्तिदै गएर एक योजनमाथि गई अडिरहो। त्यही बेला शक्तदेव आघर त्यो केश आदरपूर्वक एउटा सुवर्णको बटामा हाली देवलोकमा लगेर 'चूडामणि चैत्य' बनाई भक्तिपूर्वक युजा संस्कार गरी राखिछाडे।

ल्लारी छल्गले काट्दा कुमारको शिरमा हुइअँगुल जति धाँच रहेका। कपाल दाहिनेतरफ घुंगुरिंदै गई शिरमा टाँसिरहो। त्यस लादेखि कुमारको कंश मुण्डन गर्ने आवश्यक रहेन।

यो रेशमी वस्त्र भिष्णुरूपको निनि सुहाउँदैन भन्ने सिद्धार्थले गरेको रूक्तल्प बुझी काशयपुद्धको समयमा उल्का विश्वासी मित्र घटिकार ब्रह्माले थाह पाएर ‘एक बुद्धान्तर-अगाडि यो सिध्धाथकुमार मेरा मित्र थिए। आज यिनी राज्य श्रीसम्पति सबै छाडी जगतोधारको निति भिष्णु हुने बिचार गरिरहे छन्’ भनी अमण परिष्कार लिएर आई उनलाई चढाए। उनले पनि घटिकार ब्रह्माले दिन ल्याएको चीवरवस्त्र लगाई पात्र लिई भिष्णुभेष धारण गरी छन्नलाई भने—“प्रिय मित्र, तिमी गएर मेरा पूज्य मातापितालाई म यसरी भिष्णु गएर गएको कुरा सबै वृतान्त भन।”

सारथी छन्न पनि कुमारको वचन उल्लंघन गर्न नसकी अति हुँखित हुँदै, गहभरी आँशु गरी कुमारलाई तीनपटक परिक्रमा गरी श्रीचरणमा बन्दना गरी एकहातले कन्थकको लगाम समाती अर्को हातले आभरणको पोका समाती मन नलागी-नलागी न्यहाँबाट फर्के। कन्थक घोडा पनि सिद्धार्थकुमारको कोमल वचन संभी-संभी ‘अब केरि छन्न सारथीको कुमारको दर्शन कहिले पाउँला’ भनी विवाह विरह गदै हुँखित हुँदै फर्कौदै हेदै गडर-हेको थियो। टाढा हुँदै गएपछि जब कुमार देखिन छोड्यो, हृदयले शोक थाम्न नसकीँ मुटु फुटेर त्यहीं लोक्यो, प्राण पनि छोड्यो। त्यसपछि देवलोकम् देवपुत्र कन्थक भन्ने नामले जन्म हुनपुग्यो।

{ ३० }

अब सारथी छन्नलाई दुःख डबलियो । पहिले खालि
कुमार एकजनाको मात्रै शोक, विरह र दुःख थियो । कन्थक
समेत यसरी बाटमा मरिदिंदा उसले पनि हृदय थाम्न सकेन ।
तर, नसकेर के गर्ने ! उपाय नै के थियो र ! आखिरमा रुदै
एकलै जङ्गलको बीचबाटोमा हिका छाढौं कपिलपुरतिर सुरु
सुरु हिँड्नपन्यो ।

परिच्छेद पाँचौ

भोलिपलट विहान राजदरवारमा खैलाबैला चल्यो,
राजकुमार कता गए, कहाँ गए ! सबै व्याकुल हुँदै यत्रतत्र
खोजी गर्न हिंडे । क्रमशः यो खबर राजाको कानमा पनि पुग्यो ।
राजाको आँडे जिरिङ्ग भएर आयो, रिसल्ला तथा दूतहरूलाई
कुमार सकेसम्म चाँडो खोजेर त्याउने आङ्गादिए ।

कस्तो परिवर्तन ! हिजोसम्म रसरंगमा भुलेर हर्षध्वनिमा
डुबेको राजदरवार, आज [एकदम सुनसान र विस्मात्‌मा डुबेको
थियो । प्रजापती गौतमी, यशोधरादेवीसहित दरबारका सबै
सदस्यहरू विरह-सागरमा निमग्न भए । नगरबासीहरू कसैको
पनि अनुहार उज्यालो रहेन । संसार गजब छ ! प्रेमको वस्तु
शोकले अन्त भैरहेछ ! संयोगका सबै चीजवस्तुहरू वियोगले
अन्त भैरहेछन् ।

त्यस्तो कोलाहलको अवस्थामा सारथी छन्न दुपुलुक
आइपुग्यो । राजभवनका आबाल वृद्ध स्त्री पुरुष सबैले त्यसलाई
धेरा ढगाउन आए । सबैको मुखमा एउटै
सारथी छन्नको प्रश्न थियो— ‘कुमार खोई ? कुमार
कपिलपुर खोई ?’ बिचरा सारथीले केही उत्तर
आगमन दिन सकेन । मुखबाट एकशब्द पनि
निस्केन, खालि टोल्हाएर गहभरी आँशु
मात्रै लिएर बसिरहो । यसलाई पनि सान्है विरह र सन्ताप
लागेछ भन्ने बुझी राजा शुद्धोदनले धैर्य बधाउँदै भने— “ छन्न,
कुनै सुर्ता नलेञ । कुमारको के खबर छ, भन । ”

{ ३२ }

धेरै वेरसम्म आँखाबाट आँशु वहाइसकेपछि राजाबाट
ढाडस पाएर छन्न बोल्यो—‘ महाराज ! कुमार घटिकार बूझाले
दिएको काषायवस्त्र पहिरी भिक्षुभेष लिई जङ्गलतिर जानु-
भो । वहाँले यो राजवस्त्र र कन्थक घोडा दिई सरकारमा यो
समाचार पुऱ्याउन जा भनी मलाई मात्रै फर्काई पठाउनुभो ।
कन्थकले वहाँको बिछोड सहन नसकी बीच बाटैमा प्राणत्याग
गन्यो । ’

परिच्छेद छेटौं

सिद्धार्थकुमार भिक्षुभेष धारण गरी त्यहीं नजीकैको मल्ल
राजाहरूका अनुप्रिय नामक आम्रवनमा एक हृत्सासम्म प्रवृज्या-
सुख अनुभव गरेर बसे । त्यसपछि तीसयोजनको मार्ग एकै

दिनमा पार गरी राजगृह नगरमा पुगे ।

राजगृहमा	त्यहाँ पुगेपछि घर-घरैपिच्छे भिक्षा
भिक्षाटन	माग्नेकाम गर्न थाले । उनको सुवर्णमय तेजस्वीवर्ण देखेर त्यस नगरका कुनै बासि-

न्दाले पनि उनलाई फलानो भनी चिन्न सकेन । नगरमा यस्तो
एउटा कान्तिवान् भिक्षुको पदार्पण भएको छ भन्ने समाचार
ऋग्मशः भगवेश्वर विभिन्नसारको कानसम्म पुग्यो । आफ्ना
प्रासादको सबभन्दा माथिल्लो तल्लामा गई हेर्दा त्यस्तो दीव्य-
पुरुष देखी आफ्ना राजपुरुषहरूलाई ढाकी राजाले यस्तो
आज्ञा दिए— ‘हे भणे, यी पुरुषको हुन् राम्ररी परीक्षा गरी
हेर । यदि यिनी अमनुष्य हुन् भने नगरबाट बाहिर हुनासाथ
अन्तरधान भएर जाने छन् । देवता हुन् भने आकाशतिर जाने
छन् । नागदेव हुन् भने पृथ्वीभित्र पस्ने छन् । यदि मनुष्य नै
हुन् भने एक स्थानमा बसेर प्राप्त भएको भोजन गर्ने छन् ।’

यस्तो आज्ञा पाएर राजदूतहरू सिद्धार्थको पछि-पछि
लागे । सिद्धार्थ पनि ‘यति भिक्षाले त मेरो भोजन पर्याप्त हुन्छ’
भनी भिक्षा माग्नेकाम समाप्त गरी अनि भित्र पसेकै नगरद्वारबाट
बाहिर निस्की पाण्डव नामक पर्वतको फेदीमा एउटा एकान्त
शीतल स्थानमा आराम गरी पूर्वतिर फर्की भोजन गर्न थाले ।
राजदरवारमा उत्तमोत्तम भोजन गरोरहेका राजकुमारलाई

आज यस्तो सर्वप्रकारको अन्न मिसिएको वस्तु खानु पर्दा सान्है किटिकल लागेर आयो । त्यस अवस्थामा उनले यस किसिमले आत्मोपदेश (आफूले आफैलाई संभाल्नु) दिन थाले—

“ सिद्धार्थ ! तिमी श्रीमुखमा डुबिरहेको बखतमा एक-दिन नगर सयलमा भिष्ठुरूप देख्दा म पनि भिष्ठु भएर भिक्षा मागी भोजन गर्ने छु भनी प्रार्थना गरेका थियौ । आज यस भोजनलाई धृणा गरिरहेछौ ! किन यसरी धीन मानेको, हळा किन गरेको ? जुनसुकै किसिमको भोजनपनि पेटमा पुरोपछि मलमूत्र भएर जान्छ भन्ने कुरा थाह छैन ? प्राणीमात्रले भोजन गर्नु पर्ने नै किन, खालि जीवनरक्षाको निति भन्ने ज्ञान छैन ? तस्मात् धर्मपूर्वक लाभ भएको यो भिक्षा-भोजनलाई धीन नमानी भोक मेट्नको निति प्रहण गर ! ”

यस प्रकारले आत्मोपदेश गरी अप्रिय भावलाई मेटी भोजन गरे ।

त्यस अनौठो भिष्ठुले यस प्रकार भोजन गरेको देखी राजपुरुषहरू दगुर्दै मगधाधिपति महाराज विम्बिसारलाई खबर दिन गए । यो खबर सुन्नासाथ विम्बिसार राजा विम्बिसार हत्तरपत्त रथमा बसी त्यस भिष्ठु भए सितको मेट ठाउँ मा आईपुगे । त्यहां आइपुग्नासाथ रथबाट चली उनको सन्मुख गई सादर नमस्कार गरी एकछेउतिर उभिए । भिष्ठुको आचरण र नियममा सुप्रसन्न भएका राजा विम्बिसारले यस प्रकारले प्रार्थना गरे— “ भन्ते, मेरो राजपाट जस्तै म तपाईंलाई चढाउँछु, प्रहण गर्नु होस् । र राजभवनमा बसी राज्यसुख भोग गर्नु होस् । ”

भिष्म भैसकेका सिद्धार्थकुमारले पनि यस प्रकारले उत्तर दिए— “ राजन्, मलाई यस्तो संसारिक सुखभोगको आवश्यकता छैन । म पनि आफ्नो शाक्यराज्य छाडी प्रवृजित भएको हुँ । राज्य भनेको कुरो आज छ भोलि छैन, केरि परन्तु सम्मै रहे पनि मरेपछि त छाडेरै जानु पर्छ । हरेक प्राणीले एक दिन अवश्यै मर्नु पर्छ । म आज यस भेषमा हिंडेको पनि लोकोत्तर निर्वाण धर्मगवेषण गर्नुको निति हो । ”

तैपनि राजा बिम्बिसारले कुमार भिष्मसित अनेक प्रकारले याचना गरे । तर हृष्टप्रतिज्ञा सिद्धार्थ अलिकति पनि विचलित भएनन् । यो देखी राजाले भने— “ त्यसै हो भने तपाईं बुद्ध हुनु भैसकेपछि मलाई उपदेश दिन एकपटक अवश्यै यहाँ पाल्नु होला । ”

‘ हवस् ’ भनो बिम्बिसारलाई आउने वचन दिई सिद्धार्थ त्यहाँबाट हिँडे ।

त्यसपछि उनी त्यसबेला प्रसिद्धी प्राप्त गरेका आलार-कालाम, उद्करामपुत्र नामगरेका पण्डितहरूका आश्रममा गए । त्यहाँ उनीहरूको आश्रममा बसेर उनले ‘ आकिञ्चन्यायतन र नैवसंज्ञानासंज्ञायतन ’ भन्ने अरूपी समापत्ति ध्यान

आलार र	प्राप्ति गरे । यत्तिले पनि बोधिज्ञान प्राप्त
उद्कहरूको	हुन सक्दैन भन्ने जानी त्यस आश्रम
आश्रममा	छाडी एकलै त्यहाँबाट उरुवेलतर्फ लागे ।

देखेर तपश्चर्याको निति यो बन उत्तम छ भन्ने ठानी उहीं समय बिताउने निश्चय गरे ।

परिच्छेद सातौं

कुमार जन्मदाखेरि नामकरण गर्ने आठजना ज्योतिषी पण्डितहरूमध्ये कौण्डन्य नामगरेका ब्राह्मण एकजनामात्रे अहिले बाँचैका छन् । अरु सातजना परलोक भैसकेका रहेछन् । सिद्धार्थ-कुमार प्रवृत्तित भएर उरुबेल बनमा बसिरहेका छन् भन्ने थाहपाई त्यस कौण्डन्य पण्डितले आफ्ना मरिसकेका साथी-

हरूका छोराहरूकहाँ गई भने— “ अहिले-

पञ्चवर्गीयहरू सम्ममा तिश्रा बाबुहरू बाँचिरहेका भए सिद्धार्थको पछिपछि अवश्य पनि प्रवृत्तित भएर गैसक्ने थिए । अब तिनोहरू यस संसारमा छैनन्; त्यसकारण आज हामी प्रवृत्तित हुन जाओँ, हिँड । ”

तर, ती सकल पण्डितपुञ्चहरूको राय एउटै भएन । कौण्डन्य र अरु चारजना पण्डितपुञ्चहरू एकमत भई प्रवृत्तित भए । पाँचैजना एकमत भई एकपटक भिक्षु भएर गएका हुनाले उनीहरूलाई ‘ पञ्चवर्गीय भिक्षु ’ भन्दछन् । क्रमैसित प्राप्त, नगरमा भिक्षा लिँदै सिद्धार्थ भए ठाढँ मा राएर उनको सेवा छःवर्षसम्म गरेर बसे ।

पञ्चवर्गीयहरूद्वारा सेवा गरिएका सिद्धार्थले छःवर्षसम्म अनेक प्रकारले दुष्करचर्या गरे । त्यस्तरी कठोर चर्या गर्दा पनि इच्छापूर्ण हुने गरी बोधिज्ञान प्राप्त नभएपछि उनले त्यस

किसिमको हठयोगादि शरीरलाई पीडा

सिद्धार्थको मात्र हुने, ज्ञानरहित, प्रज्ञारहित मार्गलाई दुष्करचर्या त्याग गरी सान्है दुखलो-पातलो भई हाड र छालामात्र बाँकी भैसकेको आफ्नो

शरीरलाई पालन नगरी हुने हैन भनी क्रमैसित आहार प्रहण गरी शरीर पोषण गर्न शुरू गरे ।

यो देखी सेवामा लागेका पञ्चवर्गीयहरूका मनमा सिद्धार्थ-प्रति विश्वास कम हुँदै गयो । यसप्रकारले कठोर द्रुतगरी घोर तपस्यामा लागी, खानपिन समेत छाडी आहार-शुद्धि गर्दा त बुद्धत्व प्राप्त गर्न सकेनन् भने, अब फेरि यस तरीकाले मिठो मिठो खाई शरीर पोषण गर्न थालेपछि पनि बुद्धत्व प्राप्त हुन सक्छ ! भना आफ्ना आफ्ना पात्र चीवर लिई सिद्धार्थलाई त्यहीं छाडी अटारथोजन पर ऋषिपतन मुगदावनमा गएर बसे ।

पञ्चवर्गीहरूले छाडेर गएपछि सिद्धार्थ भिक्षाको भोजनले क्रमैसित आफ्नो स्वास्थ सुधादै ल्याएर चाहिने ध्यान तपस्या गरी बसे । यस किसिमले समय बित्दै गयो, र वैशाख-शुक्ल पनि आई पुग्यो । एकदिन वैशाख-शुक्ल चतुर्दशीको रातको तृतीय प्रहरमा सिद्धार्थले यस्तो किसिमको सपना देखे—

“ (१) विशाल हिमालय पर्वतलाई शिरान गरी पूर्व र पश्चिमको सागरमा दुवै हात राखी, दक्षिण महासागरमा खुटा तेर्साई पृथ्वीमा आरामसित आफू सुतिरहेको थियो । (२) अनि नाइटाबाट कुश उम्रेर आई माथि औकाशतिर आंखैले नभेटिने गरी गैरहेको थियो । (३) दुवै पाश्तलाबाट काला र सेता दुइ किसिमका कपिला आदि उत्पन्न भई माथि घुंडासम्म ढाकिने गरी आइरहेका थिए । (४) विभिन्न रङ्गका चारवटा चराहरू पाश्तला नजीकैसम्म उडेर आई एकैछिन-पछि एउटै रङ्गका भएर गएका थिए । (५) अनुच्छी भएको पर्वतमाथि रहँदा पनि अलिक्ति आफ्नो पाइलामा लागेको थिएन । ”

यस्तो किसिमको सपना देखी भालिपलट बिहान सबैरै उठी शारोरिक नित्य शुद्धिकार्य आदि गर्नु पर्ने गरी सपनाको अर्थ परिक्षण गर्दै ‘आज म अवश्य पनि बुद्ध हुने छु’ भन्ने निश्चय गरी चीवर पात्रादि लिई गाउँतिर भिक्षाको लागी सिद्धार्थ हिंडे। तर गाउँ मा गई भिक्षा माग्ने समय अझ अलि नभैसकेको हुनाले उनी त्यहीं नजीकैको एउटा ठूलो वरको वृक्षमनि गई पूर्वतिर मुख फर्काई बसे।

त्यस समयमा उरुवेल प्रदेशमा सेनानी भन्ने एउटा गाउँ थियो। त्यस गाउँ मा सुजाता नाम गरेकी एउटी युवती थिइन्। वरवृक्षमा देवताको बास हुन्छ भन्ने विश्वासमा ती युवतीले,

आफू कुमारी अवस्थामा	‘यदि समान
सुजाताको	कुल-गृहमा गैसकेपछि सर्वप्रथम मल्हाई
स्त्रीरदान	एउटा पुत्ररत्न प्राप्त भयो भने वर्षौंनी यस
वरवृक्षका देवतालाई गोक्षीरले पूजा सत्कार गर्ने छु’	भनी भाकल गरेकी रहिछन्। पछि तिनको मनोकामना पूर्ण पनि भएको रहेछ। तिनको गोक्षीर चढाउने दिन पनि आज्ञे (वैशाख पूर्णिमा) रहेछ। त्यसकारण तिनले आफ्नी दासीलाई बिहान सबैरै उठाई त्यस वृक्षको फेदमा पूजा गर्नको निति लिपपोत गर्न पठाइन्। दासी आउँद्दे त ‘त्यस वरवृक्षको मुनि बालसूर्य-किरण परी सान्है राम्रो कान्तिमय चन्द्रमुख भएका, काषायवस्त्र धारण गरेका, बत्तोसै लक्षणले युक्त भएका देवतुल्य पुरुष एउटा बसिरहेका रहेछन्। यो देखी अवश्यै पनि आज वृक्ष-देवता प्रकट भैरहेका छन्’ भन्ने ठानी हत्तरपत्त फर्केर गई सुजातालाई भनी—‘देवी, आज तपाईंको श्रद्धा र सत्कर्म

देखि प्रसन्न भएर वृक्षदेवता स्वयं तपाईले चढाउने खीर भोजन गर्न प्रकट भई रुखमनि बसिरहेका छन् । ”

यो कुरा सुनेर सुजाता साहै प्रशन्न भइन् र भनिन्—“ तिमीले भनेको कुरा साँच्चै हो रहेक्छ भने, आजदेखि तिमी-लाई दासीको बन्धनदेखि मुक्त गरी आफ्नै छोरी तुल्य गरी राख्ने छु । ”

यति भनी हत्तरपत्त सुवर्णपात्रमा खीर राखी सुवर्णकै ढक्कनीले छोपी त्यो पात्र आफ्नै शिरमा रासी दासीसित त्यस स्थानमा गइन् । टाढैबाट सिद्धार्थको कान्तिमय रूप देखी सान्है प्रसन्न भई टाढैबाट नमस्कार गरिन् । फेरि अगाडि पुगिसके-पछि पनि आदर तथा भक्तिपूर्वक नजीकै गई चरणमा प्रणाम गर्दै “ प्रभू, जसरी मेरो मनोकामना पूर्ण भएध्यो, त्यस्तै प्रभूको पनि पूर्ण होस् ” भन्दै श्वीर-पात्र सिद्धार्थको हातमा राखिदिइन् । सिद्धार्थले आफूलाई टोलाएर हेरिरहेका देखेर फेरि प्रार्थना गरिन्—“ देव ! यो सुनको पात्र समेत प्रभूमा चढाएको हुँ, ग्रहण गर्नु होस् । ”

सिद्धार्थले पनि त्यो सुवर्णको श्वीरपात्र शान्तिपूर्वक ग्रहण गरे ।

परिच्छेद आठौं

सिद्धार्थ क्षीरपात्र लिई त्यस आसनबाट उठी वरवृक्ष परिक्रमा गरी नेरंजरा नामक नदीतिर प्रस्थान गरे । त्यो ठाउँ अनेक शतसहस्र बोधिसत्त्वहरूले बुद्धत्व प्राप्त गर्ने दिनमा स्नान गर्ने स्थान थियो । आफ्नो चीवरवस्त्र फुकाली, वस्त्र र क्षीर-

पात्र दुवै नदी किनारमा राखी स्नान सुवर्णपात्र नदीको गरे । त्यसपछि स्नान कार्य सिध्याई

विपरित गतिमा चीवर धारण गरी पूर्वतिर मुख फर्काई बहेको त्यहीं नदीको किनारमा वसी अगिको

खीर भोजन गरे । त्यो खीर जम्मा उननचास गाँस थियो । त्यसपछि नदीमा गई ‘यदि आज मैले बुद्धत्व प्राप्त गर्ने रहेछु भने यो पात्र अवश्य पनि माथितिर (विपरित दिशामा) बगेर जाने छ’ भनी त्यो सुवर्णपात्र नदीमा फालिदिए । त्यो पात्र त्यस नदीमा उल्टो दिशातिर बगेर गई भभरीमा परी पहिलेका तीनजना बुद्धहरूका पात्र भएका ठाउँ नागभवनमा खस्न पुग्यो ।

यस्तो पूर्वलक्षण देखी सिद्धार्थ अति सन्तोष मान्दै नजीकैको अति रम्य भद्रशाल नामक वनमा दिन भरी

सोत्थिय ब्राह्मणको अस्ताउने बेला भएपछि त्यस ठाउँबाट उठा उठाउने बेला भएपछि त्यस ठाउँबाट

तृणदान उठी सरासर बोधिवृक्षतिर गए । बीच

बाटोमा सोत्थिय नाम गरेको घँसिया ब्राह्मण एउटाले भेटी अति प्रसन्न हुँदै उनलाई आठ मूठा घाँस

दान दिए । उनले पनि त्यस घाँसीले दिएको दान स्वीकार गरे । त्यस बेला आकाशमा जम्मा भएर हेर्ने आइरहेका देवतागणले पुष्पबृष्टि गरेर ल्याए ।

सात्थियको तृणदान ग्रहण गरी सिद्धार्थ गया पुगे । त्यहाँ बोधिवृक्ष नामक रूखमन्तिर गई अगिको घाँस बिछ्चाएर त्यसमा बस्दै पूर्वतिर फर्की रूखमा अडेस लाएर यस्तो प्रतिज्ञा गरे— “मेरो यस शरीरमा हाड मासु जम्मै सुकेर गई खालि कंकाल मात्र बाँकी रहे पनि बुद्धत्व प्राप्त नगरी म यस आसन-बाट उठने छैन ।”

यस किसिमले दृढ अधिष्ठान गरी बज्रासन कसी बोधिवृक्ष-मनि सिद्धार्थ बसिसकेपछि नमुचिमार ‘बोधिसत्त्व मेरो बन्धन-बाट निस्कन आँट्यो’ भनी आफ्ना सहस्र मारसैन्य लिएर

आए । ‘बोधिसत्त्वको आसन तेरो होइन, मारविजय उठ । यस आसनमा बस्नको निम्ति तैले के कस्तो पुण्य गरेको थिइस् ! त्यसको साक्षी को छ ?’ भनी सोधे । यस्तो प्रश्न सुनी सिद्धार्थले ‘मेरो यस संसारमा असंख्य कल्पदेखि गरेर आएको दानादि दशपारमिता बाहेक अरु केही छैन, कोही छैन, मेरा यहाँ न आमापट्टिका कोही छन्, न बाबुपट्टिका । मैले यी जम्मै पारमिता पूर्ण गरेको पनि यस पृथ्वीमण्डलमा बाहेक अन्त कही होइन’ भन्ने विचार गरी मारलाई भने— “हे मार ! मैले दशपारमिता पूर्ण गरेर आएको छु । तिमीलाई साक्षी चाहिन्छ भने यही पृथ्वीमाता छिन् ।” यति भनी सिद्धार्थले भूमिस्पर्श गरी देखाइदिए । उनले भूमिस्पर्श गर्नु मात्र के थियो, दूलो आँधिव्याधी आयो, र अनन्तकालदेखि संचित पारमी-

पुण्यको प्रभावले गर्दा सकल मारगण, फर्केसम्म नहेरी, भागा-भाग भएर गए। यस प्रकारले मारगणसित संप्राम गरी, सूर्य डुब्नु भन्दाअगाडि नै सकल नमुचिमारगणलाई उनले पराजित गरे।

मारगणलाई पराजित गरेको देखी महाद्वादि देवगण-हरु आई उनलाई पुष्पवृष्टिसहित पूजा गरी विजय-घोषणा गरे। यस प्रकार देवगणहरुद्वारा पूजा गरिएका सिद्धार्थले त्यस रात्रीको प्रथम प्रहरमा पूर्वानुस्मृति ज्ञान अर्थात् पूर्वजन्मको कुरा सविस्तार थाह भई आउने ज्ञान बुद्धत्व प्राप्त गरे। रात्रीको छितीय प्रहरमा च्युत्योत्पत्ति अर्थात् उत्पति र मरणको

ज्ञान प्राप्त गरे। तृतीय प्रहरमा आस्थावक्षय-ज्ञान अर्थात् यस हेतुले यो हुन्छ, यस हेतुले यो हुँदैन, यस कारणले जन्म हुन्छ, यस कारणले जन्म हुँदैन भन्ने थाह हुने ज्ञान, जसलाई प्रातित्य-समुत्पाद-ज्ञान पनि भन्दछन् प्राप्त गरे। फेरि आफ्नो पुनर्वार जन्म पनि हुने छैन भन्ने कुगा थाह पाए। आस्था अनुशाय सबै नाश गरे। प्रत्यक्ष निर्वाण-धातु पनि अवबोध गरे।

त्यसपछि सिद्धार्थले उक्त प्रतित्यसमुत्पाद-ज्ञान शुरू-देखि आस्थिरसम्म, र आस्थिरदेखि शुरुसम्म बारंबार दोहङ्याई तेहन्याई विचार गरिरहेका बखतमा दशलोकधातु कम्प भयो। यस प्रकार दशभुवन कम्प गराई सिद्धार्थले “बुद्धत्व प्राप्त गरी, अरुणोदयको शुभ देलामा सर्वज्ञ बुद्धको प्रितिवाक्य ज्ञान प्रतिबोध गरी बुद्धत्व ज्ञानको घोजी-मा अनन्तकालदेखि संसार परिभ्रमण गरी हिँडेको, आज प्राप्त भयो। तृष्णालाई क्षय गरिसकें। मेरो

आसव जन्मै विनाश भैसकयो । अब म जन्म-मरणदेखि मुक्त
भएँ । मलाई अब संसारको कुनै बन्धनले हुन सकैन ।” भनी
प्रीतिवाक्य प्रकाश गरे । यस पटक पनि बुद्ध भएका सिद्धार्थलाई
महाबह्वादि देवगणहरूले अनेक प्रकारले पूजा गरे ।

यस प्रकार शाक्यकुमार सिद्धार्थले वैशाख-शुक्ल पूर्णिमा-
को दिन वोधिवृक्षमनि लुध्दत्व प्राप्त गरेका थिए । यस
समयमा उनको हप्तेर पैंतीस नाधी छत्तीस पुगिरहेको थियो ।
उनी महामायादेवीको लोखमा प्रवेश हुन आउँदा, लुम्बिनी
बगैँचामा जन्म हुन आश्पुदा र अहिले लुध्दत्व प्राप्त गर्दा,
एउटै किसिमको बत्तीसलक्षण लोकमा दृश्यमान भएको थियो ।
भूमि पनि कंप भएको थियो ।

परिच्छेद नवाँ

बोधिवृक्षमनि बुद्धत्व प्राप्त गरी बुद्ध भैसकेपछि सिद्धार्थ को मनमा यस किसिमको विचार आयो— ‘चार कल्प शतसहस्राधिक असंख्य कालदेखि यो बोधि पल्लंकको कारणले गर्दा म यस संसारमा द्युमिरहेको हु । त्यस लामो समय भित्रमा अनेक अलंकृत आफ्नो शिरै समेत काटी दान गरें । आँखा मिकी दान गरें । मुटु चुंडाली दान दिएँ । शरीरको मासु काटी दान गरिसकें । जालिमकुमार जस्ता छोराहरू, कृष्णाजिनी जस्ता छोरीहरू, मदीरानी जस्ता पत्नीहरू पनि दान गरिसकें । अब मेरो यो आसन विजयासन भयो । मेरो संकल्प आज पूर्ण भयो ।’

यस्तो मनमा लिई बुद्ध भएका सिद्धार्थकुमार त्यही आसनमा एक सप्ताहसम्म बसी कोटी-प्रथम सप्ताह कोटी समाप्ति ध्यान गरी विमुक्ति बोधि पल्लंक सुख अनुभव गरे । बुद्धत्व प्राप्त गरी सकेपछि उनको प्रथम सप्ताह यस प्रकारले व्यतित भयो ।

बुद्धत्व प्राप्त गरी सकेपछि पनि सात-सातदिनसम्म एउट आसनमा त्यसरी उठ्दै नउठी बसिरहेका देखेर कुनै कुनै देवताहरूलाई संदेह पनि भयो । यतिका द्वितीय सप्ताह दिन भैसक्ता पनि बजासनबाट उठेर अनिमिस चैत्य द्वाडैनन्, अझसम्म बुद्धत्व प्राप्त गर्न सकेका छैनन् कि भन्ने उनीहरूको मनमा शंका उत्पन्न हुन थाल्यो ।

देवताहरूले गरेको संदेह जानी एक हप्तापछि आफ्नो आसनबाट सिद्धार्थ आकाशमा गई अनेक विधग्रातिहार्य कृष्ण्डि प्रदर्शन गरी देवगणहरूको सन्देह दूर गरी फेरि पृथ्वीतलमा नै बर्ले । त्यसपछि बोधिवृक्षको पूर्वोत्तर दिशातिर उभिई ‘यस वृक्षमनि बसेर मलाई सर्वज्ञ-ज्ञान प्राप्त भयो । यस वृक्षले मेरो ठूलो उपकार गन्यो ।’ भन्ने मनमा लिई संसारलाई सर्वप्रथम ‘कृतज्ञता-धर्म’—को कृयात्मक रूपले—शिक्षा प्रदान गरी एक सप्ताहसम्म आँखा खोलेको खोल्यै अनिमेष दृष्टिले बोधिवृक्षलाई हेरिरहे । यस प्रकारले ‘नेत्र-पूजन’ भएको स्थानलाई अनिमिष-चैत्य भनिन थाल्यो । बुद्धत्व प्राप्त गरिसकेपछिको बुद्धको यो दोश्रो सप्ताह हो ।

यसपछि बुद्धले आफू उभिएको ठाउँबाट पूर्व र पश्चिम हेरी एक सप्ताहसम्म धर्मको नमस्कार तृतीय सप्ताह गर्दै चक्रमण गरिरहे । त्यस स्थानको चक्रमण-चैत्य नाम] चक्रमण-चैत्य कहलिन थाल्यो । बुद्धत्व प्राप्त गरिसकेपछिको उनको यो तेश्रो सप्ताह हो ।

तदन्तर उनी बोधिवृक्षको पश्चिमोत्तर दिशातिर गई देवताहरूले बनाइराखेको रत्नमय कुटीमा गएर बसे । त्यहाँ पनि उनले एक सप्ताहसम्म धर्मको विष-चतुर्थ सप्ताह यमा गर्भार बिचार गर्दै विमुक्ति अनुभव रत्न/धर चैत्य गरे । त्यस स्थानको नाम रत्नाधर चैत्य रहो । बुद्धत्व प्राप्त गरिसकेपछिको उनको यो चतुर्थ सप्ताह हो ।

यस प्रकारले धोधिवृक्षको समीपमा चार सप्ताहसम्म विताइसकेपछि पाँचौं सप्ताह पूर्वभागमा उस्थित अजपाल नामक वरको रूखमनि गएर बसे । सिद्धार्थले बुद्धत्व प्राप्त गरो श्रोडेको र आफूले कुनै विव्ववाधा उपस्थित गर्न पञ्चम सप्ताह नसकेकोले साञ्चै दुःखित भएर बसिरहेका अजपाल वृक्ष आफ्ना पिता वशवर्ती मारलाई देखेर, तृष्णा, अरनी र रागो भन्ने उनको तीन-जना छोरीहरु आई भने — “भो पिता ! यसरी दुःखित न हुनोस् । हामी स्त्री जाति वहैं, हाम्रो मोह र मायाको वशमा नआउने यस लोकमा को होला ! ” यसि भनी ती तीनैजना भगवान् बुद्धको अगिल्तिर गई अनेक प्रकारले स्त्री-मायाले छोपी अनेक प्रलोभन देखाउन शुरु गरे । यसरी मारपुत्री-हरु आएका देखेर भगवान् बुद्धले ‘यस्सजितं नावजीयति’ अर्थात् जसको विजयलाई यस संसारमा अब कसैले अविजय गर्न सक्तैन भनी श्लोक पाठ गरे । यो सुनी मारपुत्रीहरु लज्जित भएर त्यहाँबाट कुलेलम् ठोके ।

त्यसै बेला जे भने पनि ‘हुं हुं’ भन्ने अहंकारी ब्राह्मण एकजना आएर बुद्धसित यस किसिमको प्रश्न गन्यो — हे गौतम ! कहाँदैखि ब्राह्मण हुन्छ ? कुन धर्माचरण गरेपछि ब्राह्मण हुन्छ ?

भगवान् बुद्धले प्रश्नको अभिप्राय बुझेर यस किसिमको जवाफ दिए — “ पापर हित भैसकेका, हुं हुं मात्रै भनी अहंकार न गर्ने, निक्लेश भैसकेका, ध्यानी, अन्त थाह पाएका, ब्रह्मचर्य पालन गरिसकेका, धर्मानुकूलले ब्राह्मणवाद कार्यकर्म गर्न जान्ने, जुनसुकै कुरामा पनि रागादिदैखि छुट्कारा पाइस-

केका, यस्ता पुरुपलाई म ब्राह्मण भन्दछु । यति कुरा पालन गर्ने
लाई ब्राह्मण भन्दछन् । यही धर्मले ब्राह्मण होइन्छ । ”

यो जवाफ सुनी ब्राह्मण टाउको हल्लाउँदै त्यहाँबाट
फक्यो । बुद्ध त्यहाँ एक हम्मासम्म धर्मामृतपान गरेर बसे । यो
उनको बुद्धत्व प्राप्त गरिसकेपछिको पाँचौ सप्ताह हो ।

पुनः त्यस आसनबाट उठी बुद्ध बोधिवृक्षको स्थानबाट
पूर्वकुनातिर रहेको मुचलिन्द-वृक्षमनि गएर बसे । त्यहाँ बसेर
विमुक्ति धर्मको सुखानुभव गरिरहेका

षष्ठम सप्ताह	बखतमा घनघोर अँधिव्याधि आयो ।
मुचलिन्द वृक्ष	यो देखी त्यस मुचलिन्द रुखमनि रहेका नागराजा आई आफ्नो शरीरले बुद्धलाई सात फन्काले बेरी, शिरमाथि श्वेतछब्रले ओढाए भै आफ्नो पाणा विशाल रूपले फैलाई, उनको सुकोमल बुद्ध शरोरमा एक थोगासम्म पानी पन नदिई, रक्षा गरिरहे । बुद्ध पनि सुगन्ध- कुट्टमा बसे भै एक सप्ताहसम्म नागपाशभित्र बसी विमुक्ति- सुख अनुभव गरिरहे । एक सप्ताहपछि अँधिव्याधि थामियो, आकाशमा बाढल हटेर गए । नागराजजी आफ्नो रूप बदली देवकुमारको भेष लिई भगवान बुद्धलाई नमस्कार गई अगाडि उभिए । भगवान्ले उनको अभिप्राप्त बुझी यस प्रकारको श्लोक उच्चारण गरे—

“ सुखो... विवेको तुठ्ठस्स सुतधम्मस्स पस्सतो ।
अव्यापज्जं सुखं लोके पाण भूतेसु संयमो ॥
सुखा... विरागता लोके कामानं समतिक्षमो ।
अस्मिमानस्स यो विजयो एतंवे परं तुरंति ॥ ”

अर्थात्— “संतोषी भएर बस्तु नै सुख हो; धर्म चिन्हेर बस्तु नै सुख हो; प्राणीहरू उपर संयम राखी व्यापादरहित भएर बस्तु नै सुख हो। कामादि राग अतिक्रम गरी वैरागी भएर बस्तु पनि सुख नै हो। ‘म’ भन्ने अहंकार रहित भएर बस्तु सबभन्दा ठूलो सुख हो।”

बुद्धत्व प्राप्त गरिसकेपछिको यो सिद्धार्थको छैटौं सप्ताह हो।

वृक्षमनि गए। त्यस	तदन्तर, उनी दक्षिण दिशातिर रहेको राजायतन नामक
सप्तम सप्ताह	वृक्षमनि सात दिनसम्म एकै आसनमा
राजायतन वृक्ष	बसी अनेकानेक धर्मको रसपान गरी निरामिष प्रीतिसुख अनुभव गरिरहे। यो सप्ताह उनको बुद्धत्व प्राप्त गरिसकेपछिको सातौं सप्ताह हो।

यसरी सात हप्तासम्म धर्म-रसपान गरिरहँदा बुद्धले त्यस बीचमा न मुखै धोए, न कुनै प्रकारको भोजनै गरे, न मल्मूत्र त्याग्ने काम नै गरे। यस प्रकारले सातहप्ता वितिसकेपछि बुद्धले मुख धुने बिचार गरे। यो कुरा थाहपाई शक्रदेव उनको सामू आई एउटा हरौं चढाए। त्यो औषध-हरौं भोजन गरेपछि उनको पेटको पनि परिशुद्धि भयो। त्यसपछि शक्रदेवले अर्पण गरेका दत्तिवन लिई दाँत सफा गरी मुख धोई त्यहीं रुखमनि आराम लिएर बसे।

त्यसै बेला तपुस्स भल्लुक नाम गरेका दुइ दाङुभाइहरू व्यापार गर्न पाँचसय गाडा लिई मध्यदेशमा उकाल भन्ने

प्रदेशमा जान आँरहेका त्यहीं पुरेका
तपुस्स भल्लुकहरूको थिए । पूर्वजन्ममा नातादार भैसकेका
सातुदान एउटा देवपुत्रले तिनीहरूलाई आकाशबाट
यस्तो वाक्य भनेर ल्याए— “ भो
व्यापारी ! यहीं नजीकैको राजायान वृक्षमनि भगवान् बुद्ध
विराजमान भएको छ । वहाँले बुद्धत्व प्राप्त गरेको धेरै दिन
भएको छैन । तिमोहरू त्यस स्थानमा गई उहांलाई मह सत्त्वादि
दान गर । ”

तिनीहरू दुचैजना यस्तो आकाशबाणी सुनी भगवान्
भएको स्थानमा गई सादर प्रणाम गर्दै भने — “ भन्ते !
कृपया यो आहार ग्रहण गर्नुहोस् । ”

बुद्धत्व प्राप्त गरिसकेका पुस्तपले कुनै किसिमको आहार
आफ्नो हातमा थापी लिईनन् । त्यस समयमा उनीसित सातु
थापी लिन कुनै पात्र पनि थिएन । यो आहार केमा थापेर लिउँ
भनी उनी अलमलमा परिरहेका जानेर चातुर्महाराजिक देवता-
हरूले मणिमाणिक्यादिको पात्र ल्याएर दिए । तर, उनले त्यो पात्र
स्वीकार गरी ग्रहण गरो लिएन । केरि देवताहरूले ढुंगाले बनेको
चारवटा पात्र ल्याएर चढाए । उनले आफ्नो अृद्धिवलले
चारैवटा पात्रलाई एउटा गराई तपुस्स भल्लुकहरूले दिएका
सातु र मह त्यस पात्रमा थापी लिए । त्यस सातु र मह भोजन
गरिसकेपछि उनले ती तपुस्स भल्लुकलाई धर्मोपदेश गरी
दान, शील र भावनाका कुराहरू आज्ञा गरे । भगवानको
उपदेशामृतले ती दुचैजना सान्है भन्तुष्ठ भई बुद्ध र धर्मको शर-
णमा गई उपासक बने । सबभन्दा पहिले बुद्ध र धर्मको

शरणमा गएका यी दुई व्यापारीहरू द्वैवाचिक (दुइवचनका) उपासक भए ।

यसपछि तिनीहरूले बुद्धलाई, उनको कुनै शारीरिक चिन्ह एउटा भए पूजा गरी पुण्य प्राप्त गर्न सकिनेछु भनी, निवेदन गरे । यो सुनी भगवान्ले आफ्नो शिरमा हात लगी एक मुठी केश-धातु भिक्की उनीहस्तलाई केशधातु दिए । तिनीहरूले अत्यन्त आदरपूर्वक त्यो ‘केशधातु’ एउटा पात्रमा थापी लिए । आफ्नो देशमा पुगेपछि ती व्यापारीहरूले त्यस केश-धातुलाई गर्भमा रोखी एउटा चैत्य बनाई नित्य पूजा सत्कार गरेर राखे ।

[तृतीय खण्ड]

परिच्छेद दशौं

भगवान् बुद्ध राजायतन वृक्ष—मूलबाट उठी पुनः अजपाल
नामक वर्कृशमनि बस्न गए । त्यहाँ
धर्मोपदेशमा वसी धर्मको गम्भीरताको विषयमा
अनुत्साहिता विचार गरिरहँदा बुद्धको मनमा यस्तो
कुरा उत्पन्न भयो—

“यो गम्भीरातिगम्भीर, बोध हुन गाहो, गम पाउन
कठीन, शान्त र ग्रणीत, निषुण, अतर्कावचर, र पणिडतहरूले
जान्नु पर्न—यस्तो धर्म आज मैले राम्ररी जानिलिइसकें । यो
जगत् पञ्चकाम-रसमा आसक्त भएर रहेको छ । यस्ता
प्राणीहरूलाई ‘यस हेतुले यस्तो हुने, र यस हेतु यस्तो भएको

हो' भन्ने जानिलिनु पर्ने गभीरातिगम्भीर प्रतित्यगमुत्पाद-
धर्म अवबोध गराउन गाहो हुनेछ । सबै संस्कार निरोध
भैसकेपछि तुष्णा निरोध भई निर्वाण प्राप्त हुन्छ भन्ने कुरा थाह
पाउन पनि यिनीहरूको निर्मिति गाहो छ । ”

इत्यादि कारणले गर्दा हुद्धको चिन्त धर्मप्रचार गर्नमा
अनुत्साहित भयो । यसै कारणमा उनले यो निम्न श्लोक
उच्चारण गरे—

“ किञ्चेन मे अविगतं ह्लं दानि पकामितुं ।
रागदोस परेतेहि नायं धर्मो सुमस्तुयो ॥
पटिसोतगामि निषुणं गम्भीरं दुहसं अपुं ।
रागरत्ता न दक्षवन्नि नमोकश्वन्येन आवटा ॥ ”

(महावग्र)

अर्थात्— अति कठु सहेर मैले आज यो धर्म अवबोध
गरे । यस लोकमा प्राणोद्धरणले यमलाई बुझने छैनन् । किन-
कि तिनीहरू राग, द्वे ष र मोहमा डुविरहेका छन् । ज्ञान, गुण
र सदाचारविज्ञा यसको अवबोध हुन सक्नैन् । यो अगम्य
जन्म-च्याधि विनाशक तथा निर्वाण प्राप्त धर्म हो । मोहरूपी
धुंवाभित्र रङ्गमङ्गिरहेका व्यक्तिले यसलाई देख्नु त अस-
म्भवै हो । ”

यसपछि भगवान् बुद्ध धर्मप्रचार गर्नमा अनुत्साहित
भएको देखेर सहस्रति ब्रह्मा देवगणहरू सहित देवलोकबाट
पृथ्वीतलमा आई भगवान्को समझ आफ्नो ओढनी ओढी,

दाहिने धुंडाले टेकी, दुवै हात जोडी
ब्रह्माको प्रार्थना यस्तो किसिमले प्रार्थना गरे—“भगवान्,
सत्त्वप्राणीहरूउपर दया राखी धर्मोप-

देश गर्नु होस् ! धर्मोपदेश गर्नु होस्, भगवान् ! यस लोकमा धर्मलाई बुझन सक्ने, अल्पक्लेशयुक्त तथा तीक्ष्ण प्राज्ञहरू नभएका होइनन् । यदि भगवान्‌ले धर्मोपदेश गर्नु भएन भने सद्दम श्रवण गर्ने नपाई तिनीहरूको जीवन व्यर्थ जाने छन् ।”

यस किसिमले प्रार्थना गरिसकेपछि सहम्पति ब्रह्माले भगवान् बुद्धलाई फेरि यस किसिमले चिन्ति गरे—“ हे वीर, उठ्नु होस् ! मगध देशमा रहेको अशुद्ध धर्मलाई हटाई निर्मल निर्माण-धर्मको ढोका खोलिदिनुहोस् । ”

ब्रह्माको वचन सुनी तथागत भगवान्‌ले सत्त्वप्राणीहरू-उपर महाकरुणा राखी “ आजदेखि अमृतको मूल ढोका खोलिदिएँ ”— भनी उच्चारण गरे । महाब्रह्मा पनि भगवान्‌ले अब धर्मोपदेश गर्ने भए, भनी हर्षचित्त गरी श्रीचरणमा प्रदक्षिणा गरी अन्तरधान भएर गए ।

संसारलाई धर्मोपदेश दिई उढार गर्ने भएँ भनी ब्रह्मालाई वचन दिइसकेपछि ‘ अब म कसलाई प्रथमोपदेश गर्हौँ ’ भनी विचार गरी हेर्दा भगवान् बुद्धले आलार-ऋषिपतन गमन कालाम र उद्धरामपुत्र पण्डितहरू दुइ-जनालाई सम्झे । तिनीहरू अझ बाँचेका छन् कि मरिसके भनी ध्यानहरूपछिले हेर्दा ती दुखैजना अब यस लोकमा छैनन् भन्ने जानी पञ्चवर्गीय भिष्महरूलाई प्रथमोपदेश दिने विचार गरे । तिनीहरू धर्म बुझ्ने शक्ति भएका पनि हुन्, मलाई ठूलो उपकार पनि गरेका थिए । सबभन्दा पहिले यिनी-हरूलाई नै धर्मोपदेश गर्नेछु भन्ने निश्चय गरे । तिनीहरू अहिले कहाँ छन् त भनी ध्यानले हेर्दा ऋषिपतन मृगदावनमा

छ भन्ने थाहपाई त्यहीं जाने विचार गरे । बोधिवृक्षको समीप केही दिन आराम गरी कृषिपतन मृगदावनतिर प्रस्थान पनि गरे ।

त्यस बेला उपक नाम गरेका आजीवक एकजना त्यतैतिर आइरहेका रहेछन् । भगवान्‌ले उनलाई गया पुग्नुभन्दा अगाडि बीचबाटैमा भेटे । उनले भगवान्‌सित उपकाजीवकसितको यस प्रकारले प्रश्न गरे —“ भो ब्राह्मण ! भेट् तिम्रो इन्द्रिय सान्है शान्त देखिन्छ ! तिम्रो अनुहार पनि अति प्रसन्न छ । तिमी के कारणले प्रब्रजित भएका व्हौ ? तिम्रो शास्ता को हुन् ? तिमी-लाई कुन धर्म निको लायो ? ”

उनको यस्तो प्रश्न सुनी भगवान् बुझ्ले यसरी उत्तर दिए—“ समस्त अलेशलाई पन्छाई, तृष्णालाई क्षय गरी स्वयं निर्वाण-धर्म अवबोध गर्ने म हुँ ; अब मैले कसलाई मेरो आचार्य्य फलांगो भनी देखाऊँ ! मेरा आचार्य्य कोही छैनन् । देवसहित मनुष्यलोकमा म वरावरका व्यक्ति पनि कोहो छैनन् । म अहंत हुँ । म सम्यक्सम्बुद्ध हुँ । शान्त निर्वाण-पद प्राप्त गर्ने पनि मै हुँ । त्यही निर्वाण-धर्म प्रकाशनार्थ तथा प्रचारार्थ म काशी जान आईंको हुँ । यस अन्धकार लोकमा धर्मचक्र चलाउन आईंको छु । ”

आजीवकले भने—“ तिम्रो कुरा सुन्दा त तिमी अनन्त जिन जस्तो गुर्जिन्छ । ”

बुझ्ले भने—“ हो तिमीले ठीक भन्नौ । मै जस्तालाई जिन भन्दछन् ; किन भने मेरो आस्तव जस्मै क्षय भैसकेको छ ।

मैले मारगणादि पाप-धर्मलाई जित्तिसकेको छु । तसर्थ म
‘जिन’ हुँ ।”

भगवान् बुद्धको यस्तो वचन सुनी ‘हुन सक्छ तेरो
कुरा’ भन्दै टाउको हल्लाउँदै ती आजीवकले बाटो तताए ।

भगवान् पनि भ्रमण गर्दै आपाढपूर्णिमाको दिन शृष्टि-
पतन मृगदावनमा आइपुगे । पञ्चवर्गीय भिक्षुहरूले उनलाई
टाढैबाट देखे । तपश्चर्यावाट भ्रष्ट भणको गौतम आइरहेको
ऊ देख्यौ भनी तिनीहरू पनि आपसमा कुरा गरिरहेका थिए ।
तर, भगवान् बुद्ध अगाडि मात्रै के आइपुगेका थिए, उनको
मैत्रिचित्तको प्रभावले तिनीहरू एकजना पनि आफ्नौ वच-
नमा स्थिर भएर बस्न सकेनन् रहत्तपत्त उठी कुनैले भगवान्को
हातको पात्र लिनथाले, कुनैले पानी ल्याएर उनको श्रीचरण
पखालन थाले, कुनैले रुमालले पुछ्न थाले, कुनैले आसन बिछुचाउन
थाले । यस प्रकारले भगवान्लाई स्वागत सत्कार गरो एकातिर
गई ती पाँचेजना उभिइरहे ।

सिद्धार्थकुमार बुद्धत्व प्राप्त गरी फर्केका हुन् भन्ने थाह
नपाएका ती पञ्चवर्गीय भिक्षुहरूले उनीसित पहिले भैं नै नाम-
काटी कुरा गर्न शुरू गरे । बुद्धले तिनीहरू-
पञ्चवर्गीहरूसित । उपर ठूलो कृषा राख्दै आज्ञा गरे—“भिक्षु-
वार्तालाप वर्ग ! तथागत भैसकेकालाई नामोच्चारण
गरी अथवा आफूभन्दा कान्छोलाई भैं
‘आबुसो’ भनी संबोधन गरी कुरा गर्नु ठीक छैन । अब
म अहंत सम्यक्सम्बुद्ध भैसकेको छु ।”

फेरि बुद्धले भने—‘भिक्षुगण ! ध्यान दिएर सुन, म
सिमीहरूलाई उपदेश गर्नेछु । त्यस उपदेश अनुसार आचरण

गर्ने कुलपुत्रलाई प्रब्रजितको उद्देश्य भएको अनुनार ब्रह्मचर्य
पूर्ण भई यही जन्ममा उपशान्त-निर्वाणपद प्राप्त हुनेछ । ”

पञ्चवर्गीयहरूले जवाफ दिए—“गौतम ! त्यत्रो कष्टकारक
दुःखर तपश्चर्या गर्दा पनि तपाईंले उत्तरीयमनुप्य-धर्माव-
बोध गर्न सक्नु भएन भने, अब हष्टपुष्ट हुने गरो खाई
सुखपूर्वक बसेर कहिले बोधिज्ञान प्राप्त गर्न सक्नुहुनेछ । ”

“भिक्षुगण ! तथागत चर्याभूष्ट भएको छैन, न मुख
भोग नै गरेर हिँडेका छन् । तथात अहंत् (म) संस्कृ-
सम्बुद्ध भैसकेका छन् । उनले निर्वाण-पद प्राप्त गरिसकेका
छन् । भिक्षुगण ! ध्यानपूर्वक उपदेश सुन, जुन उपदेशानुसार
चल्नाले निर्वाण-पद प्राप्त हुनेछ, दुःखबाट हुटकारा पाउने
छौं । ”

पञ्चवर्गीहरूले तीन पटकसम्म पनि पहिलेकै यस्तै कुरा
गरेका सुनेर भगवान् बुझले यस प्रकारले प्रश्न गरे—“भिक्षु-
गण ! के मैंठे पहिले पनि तिमोहरूसित यस्तै कुरा गरेको थिए ?”

“थिएन । ”

“त्यसो भए सुन, (म) तथागत अहंत् संस्कृसम्बुद्ध हो,
उनले (मैले) अमृतपद प्राप्त गरिसकेका छन् । त्यसकारण,
तथागतको सदुपदेश राम्ररी मन दिएर सुन, जुन उपदेशानुसार
अभ्यास गरी लगेमा जन्म-मरणबाट मुक्त भई परम शान्तयुक्त
निर्वाणपद प्राप्त हुनेछ । ”

यसपछि ती पञ्चवर्गीहरूले भगवान्को कुरामा राम्ररी
विचार गरी हेर्दा आज्ञा भएको कुरा सौचो हो भन्ने जानी
उनीप्रति श्रद्धा र विश्वास राखी उनको उपदेश सुन्ने इच्छा
प्रकट गरे ।

भगवान्त्ले ती पञ्चवर्गीय भिक्षुहरूलाई आमन्त्रण गरी
यस किसिमले उपदेश दिन थाले—

“ भिक्षुगण ! प्रब्रजित भैरहेकाहरूले दुइ अन्त (छोड)
लाई त्यानु पर्दछ । ती दुइ अन्त के के हुन् भने, पञ्च
काममा आसक्त भई रहनु, र शरीर-
छोडनुपनै र लाई अति कष्ट दिई हठचर्या गर्नु,
लिनुपनै मार्ग (जसलोई हीन, ग्राम्य, तथा अनार्य धर्म
भन्दछन्), यी दुबैको अतिमा नगई
मध्यम-मार्ग अर्थात् बीचको बाटोबाट हिँडनु पर्दछ । त्यसैबाट
सोमै निर्वाण-पदमा पुगिन्छ । तथागतले (मैले) त्यस मध्यम-
मार्ग अवबोध गरिसकेका छन् ।

“ भिक्षुगण ! त्यही मध्यम-मार्गलाई आर्याष्टाङ्गिक मार्ग
भन्दछन् । जस्तै- यथार्थ बुझिलिनु, यथार्थ संकल्प गर्नु, यथार्थ
काम गर्नु, यथार्थ जीविका गर्नु, यथार्थ उद्योग गर्नु, यथार्थ
स्मृति राख् । र यथार्थ ध्यान गर्नु* । भो भिक्षुगण ! तथागतले
अवबोध गरेको मध्यम मार्ग अर्थात् बीचको बाटो यही हो ।
यसैबाट सोमै निर्वाण-पद प्राप्त हुन्छ ।

“ भिक्षुगण ! जन्म हुनु, बूढो हुनु, मरण प्राप्त हुनु,
शोक संताप पर्नु, चीज वस्तुको वियोग भई मन नपरेकाहरूको
संयोग हुनु, तथा इच्छित वस्तु अप्राप्त हुनु, इत्यादि सबै दुःख हुन् ।
द्वाटकरीमा भनूँ भने पञ्चस्कन्ध नै दुःखको
चार सत्य पोका हो । फेरि-फेरि पनि जन्म हुनाको
कारण कामतृष्णा, भवतृष्णा, विभवतृष्णा

* सम्यक्दृष्टि, सम्यक्संकल्प, सम्यक्वाचा, सम्यक्कर्म,
सम्यगाजीव, सम्यक्व्यायाम, सम्यक्स्मृति, सम्यक्समाधि ।

“ भिक्षुगण ! यो दुःखनिरोधगामिनी प्रतिपदा हो भन्ने कुरा मैले पहिले सुनेको थिइन्. अब मलाई यस विषयमा चक्षु-ज्ञान-प्रज्ञा प्राप्त भएको छ । यो दुःखनिरोधगामिनी प्रतिपदा अभ्यास गर्नु पर्ने कुरा हो भन्ने मैले पहिले सुनेको थिइन्, अब मलाई यसमा चक्षु-ज्ञान-प्रज्ञा प्राप्त भएको छ । यस दुःखनिरोधगामिनी प्रतिपदा अभ्यास गर्नु पर्ने विषय हो भन्ने जानी राम्ररी अभ्यास पनि गरिसकेको छु; अब यस विषयमा मलाई चक्षु-ज्ञान-प्रज्ञा-विद्या तथा आलोक प्राप्त भएको छु ।

“ भिक्षुगण ! जुन देलासम्म यी चारबटा आर्यसत्य-ज्ञान—प्रत्येक सत्य तोन-तीन प्रकारको हिमाबले जम्मा बाह्र प्रकार— परिशुद्ध हुने गरी यथार्थ रूपले मलाई अबबोध भएको थिएन, त्यस देलासम्म मैले देवसहित मनुष्यलोकमा कसैलाई पनि ‘ म अनुन्नर सम्यक्सम्युद्ध हु ’ भनी भनिन । जुन दिन-देखि यो चतुरार्यसत्य-ज्ञान बाह्रै प्रकारले परिशुद्ध रई यथार्थ रूपले मलाई अबबोध भयो, त्यसै दिनदेखिन् मात्रै मैले देवसहित मनुष्यलोकमा ‘ म अनुन्नर सम्यक्सम्युद्ध हु ’, यो मेरो अन्तिम जन्म हो, म अब संसार-चक्रवाट मुक्त भैसकें भनी निश्चय रूपले प्रकाश गरें । ”

भगवान् बुद्धको यस्तो उपदेश सुनिमकेपछि आयुष्मान् कौण्डन्यलाई ‘ ममुदय धर्म जम्मै निरोध धर्म हन् ’ भन्ने निर्मल धर्म-चक्षु प्राप्त भयो ।

यस प्रकारले भगवान् बुद्धले धर्मचक्र प्रवर्तन नै सिध्याएको देखि भूमम्थ देवताहरूले “ यम वाराणसी ऋषिपतन मृगदौ-वनमा भगवान् बुद्धले, देवमहित मनुष्यहरूले अहिलेसम्म

चलाउन नसकेको अनुत्तर धर्मचक्र चलाइदिए ।” भनी साधुकार
दिदै घोषणा गर्न थाले । यस्तो घोषणा
देव-घोषणा सुनेका ब्रह्मकायिक देवताहरूले पनि ठूलो
घोषणा गर्न शुरू गरे । यस प्रकारले त्यम
घोषणा-शब्द त्यही क्षण, त्यही मुहुर्तमा ब्रह्मलोकमम्म पनि
पुग्यो । दश-लोक-धातु कम्प भयो । देवतोहरूका दिव्यानुभा-
वले पनि भेद्याउन नसकेको अप्रमाणिक उदार ज्योति संसारमा
फैलिन थाल्यो ।

त्यसपछि भगवान्‌ले यस्तो प्रीतिवाक्य प्रकाश गर्न थाले—
“कौण्डन्य ! अब तिमीले संझिलियौ, तिमीले बुझिलियौ !”

त्यस बेलादेखि आयुष्मान् कौण्डन्यको नाम ‘ज्ञानी
कौण्डन्य’ भनी प्रसिद्ध भयो ।

यसपछि धर्म बुझेका कौण्डन्य भिक्षुले भगवान्‌सित
प्रार्थना गरे—“भन्ते ! मलाई प्रब्रज्या र उपसम्पदा दिनुहोस् ।”

भगवान्‌ले हात उठाएर आज्ञा गरे—“यहाँ आऊँ
मिल्लु ! स्वारुप्यात धर्म विनयमा राम्ररी
कौण्डन्य भिक्षुको ब्रह्मचर्य्य पालन गरी दुःखको अन्त गर !”
उपसम्पदा यही वाक्य आयुष्मान् कौण्डन्यको निंति
उपसम्पदा भयो ।

यस प्रकार भगवान् बुद्धले आपाढ—पृणिमा उत्तरापाढ
नक्षत्रको दिन धर्मचक्र सूत्र देशना गर्दै आयुष्मान् कौण्डन्यलाई
धर्मावबोध गराए ।

त्यसको भाँलिपलट आयुष्मान् वप्पलाई उपदेश गर्दै
उहीं वर्षावास बिताउने अधिष्ठान गरे । आयुष्मान् वप्पलाई
पनि धर्मावबोध भयो । आयुष्मान् कौण्डन्यल मैं आयु-

ज्मान् वर्पले पनि उपसम्पादा प्राप्त गरे । त्यसको भोलिपलट
आयुष्मान् भद्रियहाई, पर्सिपलट आयु-
चरजना भिक्षुकहस्तको ज्मान् महानामलाई र निपर्सिपलट आयु-
उपसम्पदा मान् अस्सजिलाई धर्मावबोध भयो ।
धर्मावबोध भएपछिती तीनैजनाले पनि
भगवान्याट उपसम्पदा प्राप्त गरे । आषाढ़-कृष्णको चतुर्थीको
दिनसम्म भगवान्ले ती चारैजनालाई स्रोतापत्ति मार्ग-फला
प्राप्त गराए ।

तदन्तर भगवान् बुद्धले आषाढ़-कृष्ण पञ्चमीको दिनमा
ती कौण्डन्यसमेत् पाँचैचना भिक्षुहस्तलाई डाकी निम्न उपदेश
दिन शुरू गरे — “ भिक्षुगण ! रूप अनात्म हो । यदि रूप
आत्म भएको भए, त्यसमा रोगादि
अनात्म लक्षण विघ्नबाधा उत्पन्न हुनु नपर्ने हो । ‘मेरो
रूप यस्तो होस्, त्यस्तो त्यस्तो नहोस्’
भनी चिताए अनुसार नै हुनु पर्ने हो । भिक्षुगण ! रूप अनात्म
भएको हुनाले नै, रूपमा रोगादि विघ्नबाधा उत्पन्न हुने हो ।
आफ्नो रूप आफूले चिताए भै केही पनि नभएको कारण
त्यही हो ।

“ भिक्षुगण ! वेदना, संज्ञा, संस्कार, विज्ञान पनि अनात्म
नै हुन् । यदि वेदना, संज्ञा, संस्कार, विज्ञान पनि आत्म
भएको भए, तिनीहस्तमा पनि रोगादि विघ्नबाधा उत्पन्न नहुनु
पर्ने हो । ‘मेरो वेदना, संज्ञा, संस्कार तथा विज्ञान त्यस्तो
नहोस्, यस्तो होस् भनी आफूले चिताए भै हुनु पर्ने हो ।
वेदना, संज्ञा, संस्कार तथा विज्ञान पनि अनात्म भएको हुनाले
तिनीहस्तमा पनि विघ्नबाधा उत्पन्न हुन्छन् । त्यसैकारण

वेदना, संज्ञा, संस्कार तथा विज्ञान, आपूर्ले भने मैं नभएको हो। ”

“ त्यसकारण भन, हे भिक्षुगण ! रूप नित्य “हो कि अनित्य ? ”

“ अनित्य, भन्ते ! ”

“ अनित्य वस्तु सुख कि दुःख ? ”

“ दुःख, भन्ते ! ”

“ यसरी अनित्य हुने, दुःख हुने, विपरिणाम हुने वस्तुलाई ‘ यो मेरो हो, यो म हुँ, यो मेरो आत्मा हो ’ भनी चिताई बस्तु के उचित हो त ? ”

“ होइन, भन्ते ! ”

“ त्यसो भए, भिक्षुगण ! वेदना, संज्ञा, संस्कार तथा विज्ञान नित्य कि अनित्य ? ”

“ अनित्य, भन्ते ! ”

“ अनित्य वस्तु सुख हो कि दुःख ? ”

“ दुःख, भन्ते ! ”

“ यसरी अनित्य हुने, दुःख हुने, विपरिणाम हुने वस्तुलाई ‘ यो मेरो हो, यो म हुँ, यो मेरो आत्म हो ’ भनी चिताई बस्तु के उचित छ त ? ”

“ छैन, भन्ते ! ”

“ तस्मात्, भिक्षुगण ! जुन यी अनीतानागतबनेमानको भित्र रहेको – बाहिर रहेको, ढूलो-सानो, असल-कमसल, टाढा-नजीकको जम्मै रूप हुन्, ती सबै रूप ‘ न म हुँ, न मेरो आत्म हो ’ भन्ने यथार्थ रूपले सम्यक् प्रज्ञाद्वारा देखिलिनु (ज्ञान प्राप्त गर्नु) पर्दछ ।

“त्यस्तै, भिक्षुगण ! जुन यी अतीतानागतवर्तमानको भित्र रहेको, बाहिर रहेको, दूलो—सानो,’ असल—कमसल, टाढाको—नजीकको, रूप हुन्, ती सबै रूप वेदना, संज्ञा, संस्कार तथा विज्ञान हुन्। ती सबै वेदना, संज्ञा, संस्कार तथा विज्ञान, ‘न म हु’, न मेरो हो, न मेरो आत्म हो’ भन्ने यथार्थ रूपले सम्यक्प्रज्ञाद्वारा देखिलिनु (ज्ञान प्राप्त गर्नु) पर्दछ ।

“भिक्षुगण ! यस्तो देख्ने (ज्ञान प्राप्त गरेका) श्रुतवान् आर्य श्रावक रूप—वेदना—संज्ञा—संस्कार तथा विज्ञानमा विरक्त हुन्छन्, विरक्त भएको (वस्तु) लाई त्यागिदिन्छन्, त्यागिदिएपछि विमुक्त हुन्छन्, विमुक्त भए भने ‘विमुक्त भए’ भन्ने ज्ञान (प्राप्त) हुन्छ । त्यस्तै ‘फेरि जन्म हुने हेतु क्षीण भयो, ब्रह्मचर्य पूर्ण भयो, गर्नु पर्ने काम गरिसके, अबदेखि पुनः यस्तो आत्मभाव छैन’ भन्ने पनि त्यसले (व्यक्तिले) राम्ररी बुझिलिन्छ ।”

यस्तो महुपदेश सुनी पञ्चवर्गीय भिक्षुहरूले भगवान् दुद्धको भाषणलाई अभिनन्दन गरे । उपदेश सुनिसकेपछि पञ्चवर्गीय भिक्षुहरू त ती पाँचैजना भिक्षुहरू अर्हत् भए । तिनीहरूका चित्त उपा-दानादि सकल अहत् भएका आस्थवाट विमुक्त भए, भव-दुखवाट पार भए । जन्म-मरणको बन्धनबाट मुक्त भए ।

यस प्रकारले पञ्चवर्गीय भिक्षुहरू सबै आषाढ—कृष्ण पञ्चमीका दिन संसार—बन्धनबाट विमुक्त भई अर्हत् भए । त्यस बेला यस संसारमा जम्मा छःजना अर्हतहरू भए ।

परिच्छेद एधारौं

त्यस बखतमा वाराणसी (बनारम) देशमा एकजना अत्यन्त धनी महाजन थिए। तिनको यश नाम गरेका एक-

यश पुत्रको जना छोरा थिए। एकदिन राती त्यो

यशकुमार पञ्चकाम—विप्रवाट विरक्त

भई, गुहस्थी भावमा वस्तु भन नलागेर,

धर छाडेर भगवान् वसेको स्थान क्रृपिपतन मृगदावनमा गए। त्यस बेला भगवान् चंक्रमण गरिरहेका थिए। टाढैयाट

यशकुमारलाई आइरहेका देखेर चंक्रमण—स्थानवाट वर्ली भगवान् एउटा आसनमा बसे। यशकुमारले, भगवान् को समझ पुगी, यस्तो शब्द उच्चारण गरे— “अहो उपद्रव ! अहो भय !!”

यशकुमारको यस्तो शब्द सुनी भगवान् ले ‘यश, यहाँ आऊ, यहाँ भय छैन। यहाँ वस, म तिमीलाई धर्मोपदेश गर्दछु’ भनी आज्ञा गरे। उनी पनि ‘उपद्रव छैन, भय छैन’ भनेको शब्द सुनी, अति सन्तोष मानी, सुर्वण—जुत्ता त्यहाँ छाडी भगवान् को सामू गई बन्दना गरे, र एकातिर आसन भ्रण गरी बसे। त्यहाँ भगवान् ले उनलाई दानकथा, शीलकथा, पञ्चकामको दोष—निःसार संक्लेशका कुराहरू तथा नैछकम्यका गुणहरू बताए। तदनन्तर भगवान् हरूको जुन श्रेष्ठोत्तम आर्य-धर्म हो त्यो चतुरार्थ्यसत्यधर्मको पनि उपदेश गरे।

उपदेश सुनिसकेपछि यशकुमारलाई ‘समुदय धर्म सबै निरोध धर्म हो’ भन्ने निर्मल धर्मचक्षु प्राप्त भयो।

वाराणसी देशमा यशकुमार छैनन् भन्ने जानी उनका मातापिताले अश्वारोही दूतहरू चारैतिर दौडाई खोज्न पठाए।

स्वयं महाजन चाहि पुत्रको सोजीमा ऋषिपतनतिर हिंडे।
 त्यहाँ यशकुमारले छोडेको सुनको जुत्ता
 त्रैलाचिक देखी ‘मेरो छोरा अवश्य पनि यहीं
 प्रथमोपासक हुनु पर्दछ’ भनी भिक्षु—आश्रमभित्र गए।
 भगवान् शास्त्रमुनिले उनलाई टाढैबाट
 देखी अगाडि बसिरहेका यशकुमारलाई आफ्नो ऋद्धिवलले
 छोपिदिए। पुत्र-वियोगमा संतप्त महाजनले भगवान्को अगाडि
 गई सोधे—“भन्ते ! तपाईंले मेरो छोरा यशकुमारलाई देख्नु
 भएको छ ? ”

भगवान्ले उत्तर दिए—“यदि तिमी यहाँ एकक्षण
 वस्यौ भने बसिरहेको यशकुमार यहीं देख्ने छौं।”

भगवान्को यस्तो वचन सुनी त्यो महाजन अति
 सन्तोष मानी सादर प्रणाम गरी त्यहीं एक कुनातिर गई बसि-
 रहे। भगवान्को दानकथादि आर्थ्यसत्यको सदुपदेश सुनिरहेका
 यशकुमारको पितालाई त्यहीं वस्त्रावस्तै निमल धर्मचक्षु लाभ
 भयो। अनिपछि उनले भगवान्लाई यस प्रकारले भने—“धन्य
 भन्ते ! धन्य सुगत ! जसरी, कोलटो परेकोलाई सुलटो पारिदिंदा,
 छोपिरहेकोलाई उघारिदिंदा, बाटो विराणकोलाई बाटो देखाइ-
 दिंदा, अङ्घ्यारो ठाउँमा तेलको बत्ती बालिदिंदा आँखा भए-
 कोले रूपादि वस्तु राष्ट्ररी देख्न थालदछ, त्यसरी नै तपाईंले
 मलाई अनेक प्रकारले धर्म प्रकाशित गरिदिनु भयो। अब म भग-
 वान्को शरणमा, धर्मको शरणमा, संघको शरणमा आउँछु।
 आजदेखि मलाई जन्मभर शरणमा आएको उपासक भनी शरण
 किनुहोस् । ”

बुद्ध-शासनमा प्रथमोपर्थम विरत्न अर्थात् बुद्ध, धर्म र संघको शरणमा आएका ‘त्रैवाचिक उपासक’ यी महाजन नै हुन् ।

भगवान्‌ले महाजनलाई उपदेश गरिरहुँजेल आफूले प्राप्त गरिराखिसकेको धर्म-ज्ञानमा यशपुत्रले पुनः पुनः प्रत्यवेश्ण गर्दै, आफ्नो चित्तलाई उपादानादि सबै यशकुमारको प्रब्रज्या आम्रवले विमुक्त गरी अहंत-फल प्राप्त गरे । यशकुमार अनाम्रव भण्डको बुझी भगवान्‌ले आफ्नो कृद्विवल हटाएँदिए । अनि, महाजनले आफ्नो छोरा त्यहीं बसिरहेको देखे । छोरालाई देखेपछि महाजनले भने—“यश, तिझी आमा तिम्रो विरहमा साहै डुचेकी छ । आमाको प्राण रक्षा गर ।”

बाबुको बच्चन सुनेका यशकुमारको आशय बुझी भगवान्‌ले महाजनलाई यस प्रकारले प्रश्न गरे—“उपाधक, आम्रव क्षय भैसकेको व्यक्ति घर गएर फेरि पहिले वै भै गृहस्थ भएर बसु उचित होला ?”

महाजनले उत्तर दिए—“भन्ते ! निश्चय पनि उचित हवोइन !”

त्यसपछि त्यो महाजन यशकुमारमहिन भगवान् प्रमुख भिक्षुसंघलाई निमन्त्रण गरो भगवानलाई सादर प्रणाम गरी प्रदक्षिणा गरी आफ्ना घरतिर फक्के । यशकुमारले भगवान्-सित प्रब्रज्या र उपसम्पदा मागे । भगवान् “यता आऊ भिक्षु ! स्वाख्यात धर्म-विनयमा राष्ट्रासित ब्रह्मचर्य पालन गरी हु थाहो अन्त गर !” भनी आज्ञा गरे । यही वाप्त्य ती यशकुमारको निति उपसम्पदा भयो ।

निमन्त्रण पाण्का भगवान् प्रसुख भिक्षुसंघरू पात्र
चीवर धारण गरी चाराणसीमा यशकुमारका पिताका घर गए ।
आसन ग्रहण गरिसकेपछि आयुष्मान् यशकुमारका माता
सुजाता र गृहिणी भगवान्‌को साम आई
प्रथमोपासिकाहरू नमस्कार गरी एक कुलामा उभिरहे ।
भगवान्ले तिनीहरूलाई धर्मोपदेश दिए ।
तिनीहरूलाई पनि निर्मल धर्मचक्षु प्राप्त भयो । ती दुबै स्त्री-
हरू बुद्ध, धर्म र संघको शरणमा आए । बुद्धशासनमा प्रथमो-
प्रथम बुद्ध, धर्म र संघको शरणमा आण्का उपासिकाहरू यी
दुइ स्त्री नै हुन् ।

त्यसपछि तिनीहरूले भगवान् बुद्ध प्रसुख समस्त भिक्षु-
हरूलाई अत्यन्तादरपूर्वक भोजन गराए । भोजनोपरान्त तिनीहरू
भगवान्‌को अगिलितर आई उपदेश सुन्न बसे । धर्मोपदेश
गरिसकेपछि भगवान् भिक्षुसंघसहित ऋषिपतन मृगादावनतिर
फर्केर गए

आयुष्मान् यशपुत्रका विमल, सुबाहु, पूर्णजि तथा
गवम्पति भन्ने चारजना गृहस्थ माथीहरू थिए । यशकुमार
प्रब्रजित भए भन्ने सुनेका निनीहरू चारैजनाले उनलाई भेट्न आए ।
यशकुमारले तिनीहरूलाई भगवानकहाँ लगे । भगवान्ले तिनी-
हरूलाई उपदेश दिई धर्म अवयोध गराए । उपदेश सुनिसकेपछि ती

चारजना	चारैजनालाई निर्मल धर्मचक्षु प्राप्त भयो ।
साथीहरूको	धर्मचक्षु प्राप्त भैसकेपछि ताँ चारैजना
प्रब्रज्या	भगवान्‌को सामू गई प्रब्रज्या र उपस- म्पदा मागे । भगवान्ले 'यता आऊ,

भिक्षुगण ! स्वाख्यात धर्मविनयमा राम्ररी ब्रह्मचर्य पालन गरी
दुःखको अन्त गर ! ” भनी आज्ञा गरे । यही वाक्य
तिनीहरूको निति उपसम्पदा भयो । पुनः भगवान्‌को उपदेश
सुनेका ती चारैजना अर्हत्-फलमा प्रतिस्थित भए ।

आयुष्मान् यशपुत्रका अरु पनि पचामजना गृहस्थ
साथीहरू थिए । यशपुत्र प्रवृजित भए भन्ने सुनेका ती माथीहरूले
मनमा यस्तो विचार गरे— “ त्यो धर्म
पच्चासजना अबश्य पनि साधारण हबोइन । जुन
साथीहरूको धर्ममा त्यत्रा ठूला महाजनका छोरा
प्रवृज्या समेत् प्रवृजित भए । हामी मात्रै किन
यो गृह-जंजालमा बसिरहनु ! हामी पनि
प्रवृजित भएर जानु पन्यो क्यार ! ”

यसरी बल्पनामा दुनेका पचासै जना साथीहरू यशपुत्र
कहाँ गए । यशपुत्रले तिनीहरूलाई भगवान्‌कहाँ लगिदिए ।
भगवान्‌को उपदेश सुनेका ती पच्चासै जनाले निर्मल धर्मचक्षु
लाभ गरे, भगवान्‌सित प्रवृज्या र उपसंपदा पनि मागे । भग-
वान्‌ले, ‘ यता आऊ, भिक्षुगण, स्वाख्यात धर्मविनयमा राम्ररी
ब्रह्मचर्य पालन गरी दुःखको अन्त गर, ’ भनी आज्ञा गरे ।
पुनः उपदेश सुनीहरूले अर्हत्-फल पनि प्राप्त गरे । त्यस
बैला संसारमा यस प्रकारले जम्मा साठीजना अर्हत्‌हरू भएका
थिए ।

वर्षाकाल बितिसकेपछि एकदिन भगवान्‌ले भिक्षुहरूलाई
बोलाई आज्ञा गरे— “ भिक्षुवर्ग ! यो अनुत्तर— विमुक्ति
धर्मको ज्ञान प्राप्त गरी म सर्ववन्धनबाट मुक्त भैसक्ं । यही

धर्मप्रचार गर्न
पठाएका अनुत्तर-गिर्जालि-धर्मको ज्ञान प्राप्त गरी
तिमीहरू पनि सर्ववन्धनबाट सुक्त
भैसक्यौ। तस्मान्, तिमीहरू सबै सकल

देवसहित मनुष्यलोकलाई हित सुख दिनको निनि, एउटै
बाटोमा दुइजना नगई, देशदेश, गाउँ गाउँमा गई सकल
सत्त्वप्राणीहरूलाई धर्मोपदेश गरी. यो निपुण, परिशुद्ध,
आदि-मध्य-अन्त कल्याणकारो धर्म प्रचार गर्न जाऊ। ”

साठीजना भिक्षुहरूलाई यस प्रकारले विभिन्न स्थानमा
धर्म प्रचार गर्न पठाई आफू स्वयं धर्म प्रचार गर्न उरुवेलतर्फ
प्रस्थान गरे।

उरुवेलतर्फ जाँदा बीच बाटोमा एउटा कपासको विशाल
वन पर्दथ्यो। भगवान् त्यहीं बगैँचाको एक वृक्षमनि विश्राम
गर्न बसे। त्यसबेला त्यस बगैँचामा तीसजना भद्रिय राज-
कुमारहरू आफ्ना-आफ्ना स्त्रीहरू साथमा लिई त्यहीं बन-
विहार गर्न आइरहेका थिए। तिनीहरूमध्ये

भद्रवर्गीहरूको एकजना राजकुमारको आफ्नी स्त्री
प्रवज्या नभएको हुनाले एउटी गणिकालाई लिई
आइरहेको थियो। आखिर गणिका न
ठहरियो, मौका यही हो भनो आफूसित भएका गहना वस्त्रादि
जम्मै पोका पारी कुलेलम् ठोकी। राजकुमारहरू त्यस गणिका-
लाई खोज्दै त्यस विशाल जंगलमा घुम्दै आइरहेका बखतमा
रुखमनि बसिरहेका शाक्यमुनीन्द्रलाई देखेर उनको अगाडि
गई सोधे— “ भन्ते ! तपाईंले एउटो आइमाई यतातिर
आएकी देखुभो ? ” भगवान्त्ले को आइमाई भनी सोधै।
राजकुमारले उपर्युक्त कुरा बताए। त्यापछि तिनीहरूसित

भगवान्‌ले यसरी प्रश्न गरे— “ कुमारगण ! आइमाई खोज्नु
जाति होला कि आफैलाई खोज्नु जाति होला ? ”

“ आफैलाई खोज्नु जाति होला, भन्ते ! ”

“ त्यसो भए एकछिन यहाँ बस ” भनी तिनीहरूलाई
आफ्नो अगाडि बसाली धर्मोपदेश गर्न थाले । धर्मोपदेश
मुनिसकेका ती सबै राजकुमारहरूलाई निर्मल धर्मचक्रु प्राप्त
भयो । तिनीहरूले भगवान्‌सित प्रवृत्त्या र उपसम्पदा पनि मागे ।
भगवान्‌ले “ यता आउ, भिक्षुगण, स्वारूप्यात धर्मविनयमा राग्ररी
ब्रह्मचर्य पालन गरी दुःखको अन्त गर ! ” भनी आङ्गा गरे ।
तिनीहरूको निति यही वाक्य उपसम्पदा भयो । त्यसपछि ती
तीसैजना राजकुमारहरूलाई पनि धर्मप्रचार गर्न पठाई आफू
उरुवेल ग्रामतिर गए ।

परिच्छेद बाह्यों

भगवान् बुद्ध उरुवेल पुरो । त्यहाँ उनले, सुप्रसिद्ध प्रमुखा-
चार्य भैरहेका पाँचसय धुरंधर जटिल शिष्यहरूका आचार्य
 भैरहेका उरुवेलकाश्यपलाई, तीनसय
 तीनजना जटिल जटिल शिष्यहरूका आचार्य भैरहेका
 तपस्थीहस्तको नदीकाश्यपलाई र दुइसय जटिल शिष्य-
 भिक्षुभाव हरूका आचार्य गयाकाश्यपलाई तथा
 अरू तीनजना जटिल दाजुभाइहरूलाई,
 हजारौं प्रातिहारू ऋषि देखाई दमन गरे । अनिपछि ती
 हजारैजना भिक्षुहरू साथमा लिई गयाशीर्श नामक पर्वतिर
 गए । त्यहाँ पुगेपछि अग्निपश्चाय धर्मोपदेश गरी तिनीहरू
 सबैलाई अर्हत-फलमा सुप्रतिस्थित गराए ।

त्यसपछि राजा विम्बिसारलाई दिइराखेको वचन पूरा
 गर्ने ती हजारैजना जटिल भिक्षुहरू साथमा लिई भगवान्
 राजगृह नगरनिर प्रस्थान गरे । त्यस नगरबाहिर राजाको
 सान्है राष्ट्रो एउटा तालवनोद्यान थियो ।
 राजगृह भगवान् भिक्षुर्वर्गसहित त्यहीं उद्यानभित्र
 गमन गई विश्राम गरे । त्यस उद्यानका बन-
 पालेले दौडेर गई यो खबर राजालाई
 दियो । खबर पाउनासाथ राजा विम्बिसार हजारौं ब्राह्मणसहित
 गृहपतिहरू पनि साथमा लिई भगवान् भए ठाडँमा आए ।
 भगवान्लाई त्यहाँ एक आसनमा विराजमान भएको देखेर
 सादर अभिवादन गरी एक छेउतिर गई बसिरहे । अरू सकल

परिषद्दहरु पनि बसे । बसिरहेका परिषद्दहरुको वीचमा कुनै कुनै ब्राह्मण तथा गृहपतिहरुको मनमा यस्तो संशयःउत्पन्न भयो—“ श्री महाश्रमण गौतम उरुवेलकाशयपका शिष्य हुन कि उरुवेल-काशयपहरु महाश्रमण गौतमका शिष्यहरु हुन ! ”

भगवान् बुद्धले परिषद्को संशय बुझी आयुष्मान् काशयपसित यस्तो प्रश्न गरे—“ हे काशयप, हजारौं अग्निहोत्री जटिल शिष्यहरुका गुरु भैरहेका तिमीले आज किन त्यो अग्निहोत्र-कार्य छोडेको ? यसको कारण के हो ? ”

काशयपले भने—“ भगवान् ! यज्ञादि होम आदिबाट रूपादि पञ्चकाम सम्पत्ति मात्र प्राप्त हुने, र जन्म-मरणको बन्धनबाट मुक्त हुने निर्वाण-पद प्राप्त नहुने भन्ने थाह पाई यज्ञादि अग्निहोत्रको कार्य छोडेको हुँ । ”

“ काशयप ! तिम्रो मन रूपादि पञ्चकामपटि लाग्दैन भने, तिम्रो मन केमा छ त ? ”

“ भगवान् ! दुःखको हेतु नभएको, कामभवादि प्रपञ्च केही नभएको, जन्म-मरण नभएको, स्वयं आफूले लाभ गर्नु पर्ने शान्त निर्वाण-पद वेस जाति भन्ने ठानी, रूपादि पञ्च-काम-रसमा मन मरी यतातिर मन लगाएको हुँ । ”

यति भनी आफ्नो आसनबाट उठी बुद्ध भगवान्को श्रीचरणमा बन्दना गरी आयुष्मान् उरुवेलकाशयप बोले—“ भगवान् ! तपाईं मेरो गुरु हुनुहुन्छ, म तपाईंको श्रावक शिष्य हुँ । ”

काशयप र गौतम बुद्धका यस्ता कुरा सुनेका त्यहाँ उपस्थित हजारौं मागधी ब्राह्मण तथा गृहपति महाजनहरुको संशय निवारण भयो ।

{ ७३ }

त्यसपछि त्यहाँ रहेका परिपद्धरुको मनोभाव बुझी भगवान्ले दानादि-कथा बयान गरे । त्यसको साथसाथै श्रेष्ठोत्तम चतुरार्थ्यसत्यको पनि उपदेश गरे । त्यो उपदेश सुनी राजा विम्बिसार प्रमुख परिपद्धका सोंह भागमा पवार भाग मानिस-हरुलाई निर्मल धर्मचक्र लाभ भयो । बाँकीमा एक भाग मानिसहरुले उपासकत्व प्रतिज्ञा गरे ।

भगवान्को सदुउपदेश सुनी साहै प्रसन्न भएका विम्बिसारले अनेक प्रकारले आफ्नो सन्तोष-भाव प्रकाश गर्दै भने—

“ भन्ते, जसरी कोलटो परेकोलाई मुल्टो विम्बिसारको पारिदिंदा, छोपिडिरहेकोलाई उधारिदिंदा, निमन्त्रणा बाटो भूलेकोलाई बाटो देखाइदिंदा र अंध्यारोस्थानमा तेलको बत्ती बालिदिंदा आँखा भएकोले राम्ररी स्पष्ट रूपादि वस्तु देख्न थाल्दछ, त्यसरी नै तपाईंले मलाई अनेक पर्यायद्वारा धर्म प्रकाशित गरिदिनु भयो । अब म भगवान्को शरणमा, धर्मको शरणमा तथा संघको शरणमा आडँचु । आजदेखि जनमभर शरणमा आएको उपासक भन्ने जानो ग्रहण गर्नु होस् । भिक्षुसंघसहित मकहाँ भोलिको भोजन पनि स्वीकार गर्नु होस् । ”

विम्बिसारको प्राथेना भगवान्ले तुष्णिभावले स्वीकार गरे । तदनन्तर मगधाधिपति महाराज विम्बिसार भगवान्लाई अभिवादन गर्दै प्रदक्षिणा गरी महलतिर फर्के ।

भोलिपलट राजा विम्बिसारले नाना प्रकारको भोजन तयार गराई भगवान्लाई सूचना पठाए । भगवान् पात्र चीवर धारण गरी हजार जटिल भिक्षुहरु-वेणुवन-दान सहित राजभवनमा आए । त्यहाँ आसन-

अहण गरी राजाले चढाउन ल्याएका उत्तमातिन्त्रम भोजन गरे। भगवान् प्रमुख भिक्षुसंघरूले भोजन गरिसकेका देखी राजा एकातिर गई बसिरहे।

बसिरहेका राजालाई यस्तो किसिमको कुरा मनमा उत्पन्न भयो— “भगवान्सहित यतिका भिक्षुहरू छन्। वस्ते स्थान छैन। मेरो यो वेणुवन त्यतिको टाढा पनि छैन, नजीक पनि छैन, आउन जान गर्नालाई कठोन पनि छैन; यही बन भगवान् प्रमुख भिक्षुसंघलाई परित्याग गरिदिन पाए राम्रो हुनेछ।”

यस्तो किसिमले विचार गरेका राजाले भगवान्को अगिलितर गई कलशबाट जलधारा बहाई— ‘यो मेरो उद्यान भगवान् प्रमुख भिक्षुसंघलाई परित्याग गरेको छु’ भनी दान गरे। भगवान्ले पनि तुष्णिभावले स्वीकार गरे। बुद्धशासनको प्रथमोप्रथम जग त्यही बनमा स्थापना भयो। त्यस बेला महाभूकम्प पनि भयो। भगवान्ले राजालाई धर्मोपदेश गर्दै बस्तुदानमध्ये विहार-दान सान्है उत्तम भनी आज्ञा गरे। त्यस उप्रान्त भगवान् भिक्षुसंघसहित त्यहाँबाट फर्के।

त्यस समयमा राजगृह नगरमः संजय नाम गरेका एक-जना परिवाजक (संन्यासी) थिए। उनका अढाइसय शिष्यहरू थिए। त्यस ठाडँ मा उपतिस्स र कोलित भन्ने दुइबटा ब्राह्मण-गाउ पनि थिए। ती दुवै गाउँ मा सान्है उपतिस्स र कोलित नै धनी ब्राह्मणका दुइ परिवार पनि थिए।

परिवाजकहरू उपतिस्स गाउँ मा बस्ने साहूकी पत्नीको नाम रूपसारी र कोलित गाउँ मा बस्ने साहूकी पत्नीको नाम मोगदली थियो। ती दुवै ब्राह्मण-पत्नी-हरूका एकै दिनमा एक-एकबटा छोरा जन्मे। उपतिस्स गाउँ मा

जन्मेको बालकको नाम उपतिस्स नै, र कोलित गाउँमा जन्मेको बालकको नाम कोलित नै राखियो । ती दुवै ब्राह्मण-पुत्रहरू भगवान्‌कहाँ भिष्ठु भैसकेपछि, सारी ब्राह्मणीको छोरा सारीपुत्र र मौग्दली ब्राह्मणीको छोरा मौद्गल्यायन भन्ने नामले प्रसिद्ध भएका थिए ।

उपतिस्स र कोलित दुवै सान्है मिलेका घनिष्ठ साथी थिए । तरह्नो भैसकेपछि ती दुवै गृहत्याग गरी संजय परिवाजक कहाँ शिष्यमध्ये प्रमुख भैरहेका थिए । एकदिन ती दुवैले यस किसिमले प्रतिज्ञा गरे— “ हामी दुझमध्ये सबभन्दा पहिले जसले मोक्षधर्म प्राप्त गर्नेछ, त्यसले दोश्रोलाई भन्नु पर्दछ । ”

त्यस समयमा आयुष्मान् अस्सजि देश भ्रमण गर्दै राजगृहमा पुगेर भिक्षाटन गरिरहेका थिए । उपतिस्स परिवाजकले उनी त्यसरी भिक्षाटन गरिरहेका देखेर उनको स्वभावमा

सुप्रसन्न हुन्दै पछिपछि लागे । आयुष्मान्‌ले उपतिस्स र कोलितले भिक्षाटनबाट फर्की एक वृक्षमनि बसेर बौद्धदर्शनको ज्ञान भोजन । रिसकेका देखेर परिवाजकले

प्राप्त गरेका यसरो प्रश्न गरे— “ भो आवुसो ! तपाईंको अनुहार सान्है प्रसन्न देखिन्छ ! के उद्देश्यले तपाईं प्रव्रजित हुनु भएको ? तपाईंको गुरु को हुनु-हुन्छ ? तपाईंलाई सबभन्दा मनपरेको धमे कुन छ ? ”

आयुष्मान् अस्सजिले जबाप दिए— “ आवुसो ! शाक्य-कुलबाट प्रव्रजित भएका महाश्रमण महामुनि एकजना छन् । म उनै भगवान् बुद्धको शिष्य हुँ । उनी मेरा गुरु हन् । उनैको धर्म मलाई सबभन्दा मन पर्दछ । ”

परिव्राजकले सोधे— “उनी कुन वादीका हुन् उनका उपदेश के हो ? ”

यस प्रश्नको उत्तर दिंदै आयुष्मान् अस्सजिले सकल बौद्ध-सिद्धान्तलाई संग्रह गरी यस्तो श्लोक पढेर सुनाए—

“ ये धर्मा हेतुप्रभवा तेसं हेतुं तथागतो आह ।

तेसच्च यो निरोधो एवं वादी महासमणो’ति ॥ ”

अथ— जुन धर्म, हेतुबाटै उत्पन्न हुने हो, जुन धर्मको हेतु तथागतबाट आज्ञा हुन्छ, त्यही हेतुको निरोध पनि आज्ञा गन्न उनै महाश्रमण हुन् । ”

यस श्लोकका प्रथम दुड पद सुन्नुपात्रले नै उपतिस्स परिव्राजकलाई निर्मल धर्मचक्षु प्राप्त भयो । हजारौं प्रकारले त्यस श्लोकको अर्थ गरो-बुझी आयुष्मान् अस्सजिमित सोधे— “आजकल भगवान् बुद्ध कहाँ हुनुहुन्छ ? ” यही राजगृहमा राजा बिभिन्नसारको वेणुवनमा नै बसेका छन् भन्ने जवाफ पाई ती परिव्राजक आफ्ने साथीलाई बचनानुसार त्यस उत्तम कुरा सुनाउन जानु पन्यो भनी परिव्राजकोरामभा गए ।

प्रसन्न मुख पारी आएका आफ्ना साथीलाई कोलितिले सोधे— “आज तिम्रो मुख साहै प्रसन्न देखिन्छ । तिमीलाई आज अमृत-ज्ञान प्राप्त भयो कि कसो ? ”

“ हो साथी, आज मलाई अमृत-ज्ञान प्राप्त भएको छ । ” भनी उपतिस्सले सबै वृतान्त बताउँदै उनलाई पनि त्यही श्लोक पढेर सुनाए । उनले पनि त्यस श्लोकको अर्थ अनेक प्रकारले बुझी निर्मल धर्मचक्षु लाभ गरे ।

भगवान् शाक्यमुनि हाँ जावे निश्चल गरेना ती दुवैज-
नाले आफ्ना भरोसामा रहेका अढाइसय परिव्राजकहरूलाई पनि
त्यो वृतान्त सुनाएपछि तिनीहरू पनि सबै भगवान्कहाँ जान
तम्से । अनिपछि ती सबै मिर्ली संजय परिव्राजककहाँ गई उनको
अगिलितर आफ्ना विचार प्रकट गरे । तिनीहरूका कुरा सुनेका
ती संजयको मुदु ढक्कुक हुन थाल्यो । अनेक प्रकारले उनले
आफ्ना ती शिष्यहरूलाई रोङ्न खोजे । केही लागेन । आखिर
सबै गइळाडे । यसरी शिष्यहरू जम्म गएका देखी संजय मुखबाट
रगत छादी मरे ।

ती सबै परिव्राजकहरू वेणुवनतिर हिँडे । तिनीहरू त्यसरी
आइरहेका टाँडैबाट देखेका भगवान्ले भिक्षुहरूतिर फर्की यस्तो
आज्ञा गरे— “ त्यतातिर हेर त, उपतिस्स र कोलित, अढाइसय
परिव्राजकहरूसहित यतातिर आइरहेका
उपतिस्स र कोलितको छ्न । ती दुवैजना मेरो शासनमा अग्र-
उपसम्पदा श्रावक हुने हुन् । ” तिनीहरूले पनि
भगवान्को अगाडि पुगेपछि सादर
प्रणाम गर्दै प्रब्रज्या र उपसम्पदा मागे । भगवान्ले आज्ञा गरे—
“ यता आऊ, भिक्षुण ! स्वारुप्यात धर्मविनयमा राम्रोसित
ब्रह्मचर्य पालन गरी दुःखको अन्न गर । ”

यही वाक्य तिनीहरूको निति उपसम्पदा भयो ।

त्यसपछि तिनीहरूलाई भगवान्ले अनेक तरहले उपदेश
दिए । उपदेश सुनी तदनुसार ध्यान गरी रहेदा एक सप्ताहपछि
आयुष्मान् भौदूगल्यायनले अनन्त शृङ्खिबलसहित संसार-
बन्धनबाट सुविमुक्तयुक्त अहंत-फल प्राप्त गरे । दुइ सप्ताह

{ ७८ }

अग्रश्रावक पछि आयुष्मान् सारिपुत्रले अनेक विध
स्थान प्रज्ञा-ज्ञानसहित जन्म-मरणबाट विज्ञि-
मुक्त्युक्त अर्हत्-फल प्राप्त गरे । तदनन्तर
भगवान्‌ले ती दुवै आयुष्मान् सारिपुत्र र मौद्गल्यायनमाई
भिष्मुहरूका अग्रश्रावक-स्थानमा प्रतिस्थित गराए ।

परिच्छेद तेढौं

छःवर्षसम्मको दुष्करचर्याद्वारा बुद्धत्व प्राप्त गरिसकेपछि धर्मचक्र चलाई, आजकाल राजगृहाधिपति बिभिन्नसारको वेणुवन उद्यानमा, शाक्यकुमार बसिरहेका छन् शुद्धोदन महाराजका भन्ने खबर महाराज शुद्धोदनकहाँ दूतहरु पुग्यो । छोरोको मुख देख्न व्याकुल भएका राजाले तुरुन्त एउटा सचिवलाई बोलाई भने— “ भणे ! मेरो प्यारो पुत्र भगवान् बुद्ध आजकल राजगृह देशमा वेणुवनमा बसिरहेका छन् रे भन्ने सुनिन्छ । तिमी त्यहाँ गएर उनलाई तुरुन्त बोलाएर ल्याऊ । ”

राजाको आज्ञा पाएका सचिव, एकहजार सिपाहीहरू साथमा लिई, वेणुवन विहारतिर गए । त्यहाँ पुगेर हेल्केन् त भगवान् शाक्यकुमार आफ्ना हजारौं शिष्यहरूलाई धर्मोपदेश गरिरहेका रहेछन् । सिपाहीहरूसहित त्यो सचिव पनि एक स्थानमा बसी धर्मोपदेशमा तल्लीन भए । भगवान्को धर्म-व्याख्यानको अवसानको समयमा तिनीहरू पनि जस्तै अहत् भए । तिनीहरू भगवान्को समक्ष गई उपसम्पदा मागी प्रब्रजित पनि भए । राजा शुद्धोदनको समाचार भगवान्लाई कसैले सुनाएनन् । उता राजाले धेरै दिनसम्म पनि तिनीहरू फर्की नआएका देखेर अको एकजना सचिवलाई एकहजार सिपाही साथदिई फेरि पठाए । तिनीहरू पनि भगवान्को धर्मोपदेशले प्रब्रजित भएर गए, र कपिलवस्तु फर्केनन् । यस प्रकारले राजाले नौ पटकसम्म दूतहरू पठाउँदा पनि कसैले राजाको समाचार भगवान्लाई भनेका होइनन् ।

बूढो भैसकेका शुद्धोदन को मनमा दूलो संताप पन्यो ।
यतिका मान्छेहरू पठाइसकं एकजना पनि जगामा लाग्यर फर्कको
होइन । यतिका मान्छेहरूमा मलाई संभन्ने कोहो पनि रहेन छ,
मलाई स्नेह गर्ने कोहो पनि रहेन छ !
कालुदायी मंत्रीको अब म कसलाई भनेर मेरो छोराको
प्रव्रज्या मुख देख्न पाउँला — भनो विलाप
गरिरहेका थिए । त्यसै बेला कालुदायी
नामक मंत्रीलाई संझी, यिनी त बालक कालडैगिका कुमारका
साथी हुन्, यिनको मउपर स्नेह पनि छ, यिनीले मेरो मनो-
कामना पूरा गर्न छन् भनी उनैलाई डाक्न पठाप । राजाको
वृनान्त कुरा सुनिसकेपछि कालुदायीले यसरो भने — “ महा-
राज ! मलाई पनि प्रव्रजित हुने आज्ञा बक्षिसए म वहाँलाई
यहाँ ल्याउन सक्नेछौ, अन्यथा सक्नेछैन । ”

राजाले भने — “ कालुदायी ! तिन्हो जे इच्छाउँछ, गर्न
सक्छौ । जसो गरेर भए पनि मेरो छोराको मुख मलाई चाँडै
देखाउने काम गर । ”

राजाको आज्ञा पाई एकहजार जवान सिपाही साथमा
लिई मन्त्री कालुदायी शाक्यमुनि भएका ठाउँमा गए । त्यहाँ
पुगेपछि भगवान्को धर्मोपदेशले उनी पनि अहंत् भएर प्रव्रजित
भए । भगवान्ले उनलाई उपसम्पदा पनि प्रदान गरे ।

भगवान्ले शृंघिपतन छाडे को आजले करीब पाँच महीना
भयो । तीनमहीना जति उरुवेलमा बित्यो । यस बेण्वनमा
दुई महोना बित्यो । बेण्वनमा आउँदा पौष-पूर्णिमा थियो ।
त्यस हिसाबले अहिले वसन्त श्रृंतुको आगमनको बेला छ ।

कपिलपुरवाट आएको आउदिन जति भएपछि आयुष्मान् कालुदायीले, भगवान्नलाई कपिलपुर लैजाने अभिलाषाले उनको अगिलितर गई कपिलपुर जाने मार्गको वर्णन गर्दै यस प्रकारले भने—“महावीर ! आजकल अनुगुण साहै सुखदायी छ । अति जाडो पनि होइन, अति गर्मी पनि होइन । घाम साहै कडा पनि होइन, सान्है नरम पनि होइन । कपिलपुरतिर जाने मार्गमा भर्खर-भर्खर फुलन लागेका रंगविरंगका फूलहरू शोभायमान भैरहेका छन् । मार्ग साहै आनन्ददायक छ । बाटोमा पनि न धेरै हिलो छ, न गृष्मकालमा भै धूलो उड्छ । अनुराजले आफ्नो शोभा प्रदर्शन गरिराखे हो छ नः नः प्रकारका पंक्षीहरूको संगोतचे गर्दा भागको सौन्दर्य अझ दुगुना बढेको छ ”

अनेक प्रकारले कपिलपुरतिर जाने मार्गको सौन्दर्य वर्णन गरेको देखी भगवान्नले बालुदाय सित सोधे—“उदायी ! यस प्रकारले किन तिमीले मार्गको वर्णन गरेको ?”

कालुदायीले भने—“भन्ते ! हजूरका पिता महाराज शुद्धोदनले हजूरको दर्शन गन दूलो इच्छा गर्नु भएको छ । भन्ते ! ज्ञातिहरूको मन राखिदिनु होस् ।”

भगवान् पनि फालगुन पूर्णिमाको दिन बीसहजार भिशुद्धस्त्रहित आयुष्मान् कालुदायासित कपिलवस्तुको निति राजगृहवाट प्रस्थान गरे ।

शाक्यमुनीन्द्र राजगृहवाट प्रस्थान गरेपछि आयुष्मान् कालुदायी, महाराज शुद्धोदनलाई यो समाचार भन, आकाश-मार्गबाट कपिलपुर पुगे । राजाले कालुदायीलाई देखी साहै

हर्ष मानी सादर प्रणाम गरी आसनमा
 मार्गक बीचमा बसालेर भोजन अगिल्तिर राखिदिए ।
 राज-भोजन आयुष्मान् कालुदायी भोजनपात्र लिई
 उठी जान लागेको देखी राजाले सोधे—
 “ भन्ते, किन ? कहाँ जानलाग्नुभो ? ”

“ महाराज, म उहीं भगवान्‌कहाँ गाप्न नै भोजन गर्नुँ । ”
 “ भन्ते, आजकल भगवान् कहाँ हुनुहुन्छ ? ”
 “ आजकल भगवान् राजग्रह छाडी कपिलवस्तुतिर
 आउँदै हुनुहुन्छ । ”
 “ त्यसो भए, भन्ते, तपाईं भोजन यहीं गर्नुँ होस् । कृपया
 आजदेखि भगवान्‌लाई पनि यहींवाट दिन्हाँ भोजन लैजाने
 गर्नुँ होस् । ”

राजाको प्रार्थना स्वीकार गरी आयुष्मान् कालुदायीले
 त्यहीं भोजन गरी पुनः पात्र भरी राजभोजन राखी भगवान्
 भएका ठाउँमा गई चढाए । त्यस दिनदेखि भगवान्ले कपिलपुर
 नपुगुन्जेलसम्म राजाले दिएर पठाएको भोजन गरेका थिए ।
 दिनको एक योजन गमन गरी, दुइ महीनापछि साठी योजनको
 मार्ग तय गरी वैशाख-पूर्णिमाको दिन भगवान् कपिलपुर नगरमा
 आइपुगे ।

बीसहजार भिस्तुहरूसहित भगवान्‌लाई राज गराउने
 एउटा रमणीय स्थान चाहिन्छ भनी राजा शुद्धोदनले
 शाक्य राजपरिवारहरू जस्ता गरी निग्रोध शाक्य-उद्यानमा
 एउटा विहार बनाउन लगाए । निग्रोध शाक्य-उद्यानमा
 बनाएको हुनाले त्यस विहारको नाम पनि ‘ निग्रोधाराम ’
 भन्ने रहो ।

शाक्यकुलका यशवर्तक, सर्वज्ञबुद्ध कपिलवस्तु नगरमा
आश्रिते भन्ने समाचार सुनी शाक्य राजपरिवारका सदस्यहरू,
त्राद्वाण, क्षत्री, वैश्य शुद्रादि सबै नगरवासीहरू राजभवनमा
जम्मा भए । महाराज शुद्रोदन पनि
भगवान् शाक्यमुनिलाई स्वागतार्थ लिन
भगवान् लाई जान सफा सफेद शुद्र वस्त्र लगाई राजभ-
लिन गएका बनबाट बल्दै । अनिपछि त्यहाँ जम्मा भएका
सकल नरनारी बालक बालिकाहरूलाई
नाना सुगंधित धूप, दीप, फूल, माला, ध्वजापताकादि समात्न
लगाए । तिनीहरूलाई अगाडि हिँडन लगाई त्यसपछि शाक्य
राजकन्याहरूलाई पनि त्यस्तै धूप फूलमालादि समात्न लगाई
आफू स्वयं लखौं महाजनहरूसहित तथागत बुद्धको पृजा गद
निप्रोधाराम पुगे । भगवान् पनि बीसहजार श्रीणास्रव भिषुहरू-
सहित निप्रोधाराममा आएर बसे । त्यस बेला त्यहाँ विशा-
लरूपले शाक्यकुलीनहरू जम्मा भएका थिए ।

शाक्यकुलका सदस्यहरू साहै जाति अभिमानी थिए ।
भगवान् लाई प्रणाम बन्दना केही नगरी 'यो सिद्धार्थ हात्रै छारा
त हुन् नि, हात्रै नाति त हुन् नि' भन्ने बाबना लिई खालि
शुद्रोदनको तृतीयवार प्रणाम गर, बन्दना गर भनी आफूहरू
पुत्र-बन्दना पछिल्तरै उभिरहे । यो देखी भगवान्ले
तिनोहरूको जात्याभिमान हटाइदिन
आफ्नो ऋद्धिबलले आकाशमाथि गई रत्नमय चंक्रमण-शाला
बनाई त्यसमा चंक्रमण गर्दै आफ्ना पाउको धूलो सबै शाक्य
नरनारोहरूका शीरमा फुरफुर छरिदिए । यस्तो ऋद्धि देखी

सवप्रथम राजा शुद्धोदनले भगवान्‌लाई माषाङ्ग प्रणाम गरे । यो देखी सकल शास्त्रहरूले एनि शाष्ट्रांग प्रणाम गरे । राजा शुद्धोदनको यो तृतीयवार पुत्रवन्दना थियो ।

यस प्रकारले शास्त्रहरूको महासमागम भेरहेको बेलामा त्यहाँ साहै दूलाठूला थोपाको वृष्टि भयो । फेरि त्यो वृष्टि पनि आश्चर्यको थियो । इच्छा भएकाहरूलाई मात्रै वृष्टि

ज्ञातिहरूलाई	थोपा लाने, इच्छा नभएकाहरूलाई एक
धर्मोपदेश	थोपा पनि नलान्ने । यस प्रकारको वृष्टि- देखेर त्यहाँ भएका सकल नरनारीहरू

आश्चर्यचकीत भए । यस विषयमा परिषद्वामा चर्चा भएको सुनी भगवान्‌ले तिनीहरूलाई डाकी ‘यस्तो अनौठाको वर्षा आज मात्रै भएको होइन । अतोत कालमा ज्ञातिहरूको महासमागम भएको बखतमा पनि यस्तै भएको थियो ।’ भनी विश्वन्तर जातको कुरा आङ्गा गरी धर्मोपदेश गरे । धर्मोपदेश सुनिसकेपछि सकल नरनारी भगवान् बुद्धलाई प्रार्थना गद प्रदक्षिणा गरी आफ्ना-आफ्ना घर फर्के । त्यतिका ज्ञातिहरू हुँदा पनि भगवान्‌लाई कसैले ‘भोलिको भोजनको निति हामीकहाँ आउनुस् ।’ भनी निमंत्रणा दिएका होइनन् । महाराज शुद्धोदन पनि निमंत्रणा आदि केही नगरी ‘मेरो छोरा मेरो राजभवनमा नआई अन्त कहाँ जाला ।’ भन्ने विचार गरी अरु सरहनै दरवारतिर गए ।

भोलिपलट विहान शास्त्रमुनि भगवान् भिक्षा माग्न जानको निति कपिलपुर नगरभित्र गए । नगर-द्वारमा उभिएर, ‘अघि-अघिका कुद्धहरूले स्वजन्मभूमिमा प्रवेश गर्दा के गरेका

थिए ' भनी ध्यानहस्तिले विचार गरी हेदा
 कपिलपुरमा उनीहस्तिले घर-घरेपिच्छे भिक्षाटन गरो
 भिक्षाटन हिंडे भन्ने जानी ' म पनि उदी बुद्धकुलको
 हुँ, मैले पनि त्यस्तै गर्नु पर्छ ' भनी नगर-
 प्रवेश गरी घर-घरमा भिक्षा माग्दै गए ।

सिद्धाध्यकुमार भिक्षु भई घर-घरेपिच्छे भिक्षा माग्दै
 आए भन्ने खबर सुनेका बालबृद्धा सकल नरनारीहरू भयोल-
 भयालमा, ढोका-ढोकामा, वरन्दा कौसी आदिमा बसेर दर्शनार्थ
 हेरिरहे । भगवान् यसरो भिक्षा माग्दै आए भन्ने समाचार
 तुरुल्त राहुल-माताकहाँ पुग्यो । अनि तिनको मनमा यस्तो
 विचार उच्च्यो— “ आर्यपुत्र यही नगरमा पहिले कस्तो रत्नमय
 रथमा बसेर अनेक शाक्यकुमारहस्तित धुम्नुहुन्थ्यो , आज
 राज्यसुख राखै छाडी, त्यस्तो सुन्दर केश काटी, काषायवस्त्र
 धारण गरी, हातमा भिक्षापात्र लिई भिक्षुसंघहरूसित यही
 नगरमा भिक्षा माग्न आजनुभो । वहाँलाई यो कार्य सुहाएको
 होला ? ”

यस्तो मनमा धारण गरी कोठाको भयालबाट बाहिर
 हेरिन् । काषायवस्त्र धारण गरी आफ्नो शरीरको चारैतिर
 रश्म प्रकाशमान गरी, तारागणमध्ये निर्मल शान्त चन्द्रमा
 जस्तो मुख भएका, हजारौं शान्त-दान्त भिक्षुहरूको वीचमा
 अति शान्त शाक्यमुनीन्द्र आडरहेका देखिन् । अनि, हत्तरपत्त
 दगुँदै ससुरा शुद्धोदनकहाँ गई भनिन्— “ हजूरको पुत्ररत्न,
 शाक्यमुनीन्द्र भगवान् बुद्ध हजारौं भिक्षुहरू साथमा ” लिई
 नगरमा भिक्षाटन गरिरहनु भएको छ । ”

महाराज शुद्धोदन पनि उत्तरपत्त उठी दगुद भगवान्को
अगिलितर पुगी भने— “ भन्ते, किन हामीलाई यस्तो लाजमर्नु
पार्नु भएको ? किन घर-घरैपिच्छे भिक्षा माग्दै हिँड्नु भएको ?

के यति भिक्षुहरूलाई पनि मैले भोजन
राजालाई गराउन सकिन र ? ”
धर्मोपदेश भगवान्‌ले भने— “ महाराज,
यो मेरो वंशको धर्म हो । ”

“ हाम्रो वंश महासम्मतादि क्षत्रीय वंश होइन र ? हाम्रा
पूर्खाहरूले पनि यस्तै भिक्षा मागेर खाएर हिँडेथ्ये ? ”

“ महाराज, तपाईंको वंश राजवंश हो । मेरो वंश त
दीपंकरादि बुद्धहरूका पालादेखिन् चलेर आएको बुद्धवंश हो ।
तिनीहरू सबैले अप्रमादि भई भिक्षाटन गरी जीविका गरेका
थिए । ”

यस प्रकारको उत्तर दिई भगवान्‌ले ‘ अप्रमादि भई,
राम्ररी धर्माचरण गरिरहेका धर्मचारीलाई यस लोक र परलोक
दुवैमा सुख प्राप्त हुनेछ ’ भनी बाटको बीचैमा वसी धर्मोपदेश गरी
महाराज शुद्धोदनलाई पनि स्त्रैषापत्ति माग-फलमा प्रतिस्थित
गराई निर्मल धर्मचक्र प्राप्त गराए ।

त्यसपछि राजाले भगवान्को पात्र बोकी सकल भिक्षु-
संघलाई राजभवनमा लगी अत्यन्त प्रणीताकारपूर्वक क्वाँटी
आदि प्रातः भोजन गराए । त्यहाँ पनि भगवान्‌ले राजालाई
उपदेश गर्दै ‘ धर्मको आचरण राम्ररी गर्नु पढेछ, नराम्रो तरीका
गर्नु हुन्न । राम्रोसित धर्माचरण गर्नेलाई ईहलोक परलोक दुवैमा
सुख शान्ति मिल्दछ ’ भनी प्रजापति गौतमीलाई स्त्रैषापत्ति

मार्गफलमा र राजालाई मकुदगामी माग—फलमा सुप्रतिस्थित गराए ।

दिवाभोजनोपरान्त एकजना राहुलमाता बाहेक सकल राजभवनका नरनारीहरू गई भगवान्‌को बन्दना गरे । ‘देवी ! आर्यपुत्रको बन्दना गर्न जाउँ हिंड’ भनी अरू स्त्रीहरूले राहुल-

मातालाई भन्दा ‘यदि ममा राम्रो गुण यशोधराको कोठामा भए आर्यपुत्र स्वयं यहीं कोठामा मलाई भगवान्‌को प्रवेश दर्शन दिन आउनु हुनेछ ।’ भनी आफ्नै कोठामा बसिरहिन् । केही समयपछि भगवान् स्वयं राजालाई पात्र समात्न लगाई दुइजना अग्रशावक-हरूको साथमा यशोधरा देवीको देवभवन तुल्य कोठामा आए ।

त्यस बखतमा यशोधराका परिचारिकाहरूको संख्या चालीस हजार थिए । त्यसमध्ये क्षत्रीय कन्याहरू नौहजार-भन्दा बढ्ता थिए । भगवान् आए भन्ने सुनी देवीले सकल परिचारिकाहरूलाई कापायवस्त्र धारण गरी आउनू भनी अहाइन् । परिचारिकाहरू सबै त्रैकापायवस्त्र लगाई हाजीर भए । यशोधरादेवी त जुन दिन कुमारले कापायवस्त्र धारण गरे भन्ने सुनेकी थिइन् । त्यही दिनदेखिन् कापायवस्त्र पहिरेर बसेकी थिइन् । ‘तिमीहरूले यशोधरालाई केही नभन्नू’ भनी अग्रशावकहरूलाई आज्ञा गरी भगवान् कोठाभित्र आई बछुथाई-राखेको आसनमा बसे ।

भगवान् आसनमा विराजमान भैसकेपछि यशोधरादेवी दगुँदे गई पश्चकैमल जस्ता श्रो चरणमा शिर राखी छः छः वर्ष-देखिको संचित अश्रुधारा बहाई हिक्का छाड्दै रुन थालिन् ।

यशोधरादेवी रुन थालेकी देखेर चारैतिर
यशोधराको उभिरहेका परिचारिकाहरू पनि रोप।
बुद्ध-वन्दना यस प्रजारले विरहमा छुबी रुद्दा
पनि भगवान्तले देवोलाई केही भनेनन्।
देवी इच्छापूर्ण हुने गरो रोइसकेपछि आफैले धैर्य धारण
गरी राजकुलिनानुसार अत्यन्तादरपूर्वक भगवान्लाई मान र
आदर गरी एक कुनातिर गई उभिरहिन्।

त्यसपछि त्यही अगाडि उभिरहेकी यशोधरादेवीको
चालचलनमा सदा सुप्रसन्न भएका शुद्धोदन महाराजले बुहारीको
गुण वर्णन गर्दै भने— “ भग भान् ! भेरो बुहारी यिनो यशो-
धरादेवी सान्है शोलवती छिन् ।
यशोधराको तपाईंले कापायवस्त्र धारण गर्नुभो भन्ने
गुण वर्णन सुनेर यिनीले पनि त्यही दिनदेखिन् राज-
वस्त्र छाडी काषायवस्त्र धारण गरिन्।

तपाईंले फूलमालादि धारण गर्न छोड्नुभो भन्ने सुनी यिनले
पनि रत्नमालादि गहना लाउन छौडिन्। तपाईंले अगलो पलं-
गमा शयन गर्न छाइनुभो भन्ने सुनी यिनले पनि भुझ्मा नै
बिछूयैना लगाई सुन्ने गर्न थालिन्। तपाईं एक छाक मात्रै खानु-
हुन्छ भन्ने सुनेर यिनले पनि एकै छाक मात्र खान थालिन्।
माइतबाट कति पटक बोलाउन पठाउँदा पनि गहनन्। शरीर
एकातिर रहे पनि मन सँधै तपाईंमा लगाई, सदा तपाईं कै मात्र
ध्यान गरी, दानपुण्य गर्दै गरोबहरूलाई खुशाई, अप्रमादी भई,
मैत्रो भावना राखो, राजभवनैना बसी तपाईंको पद-गमन गरि-
रहेकी छिन्।”

यशोधराको यस्तो गुण वर्णन सुनी भगवान्तले भने—

“ महाराज ! तपाइ जस्ताको आरक्षामा वसेर यशोधरादेवीले आफ्नो पतित्रता शोल पालन गर्नु आश्र्ययको कुरा होइन । यिनले अतीत कालमा किन्नर योनीमा जन्म लिदा रक्षा गर्ने कोही नभएको हिमालय पवतमा वसेर पनि आफ्नो शील नबिगारी परिशुद्ध तरीकाले पतित्रता—धर्म पालन गरेकी थिइन् । ”

यति आज्ञा गरी भगवान् बुद्धले चन्द्रकिन्नर-जातकको कथा भनी धर्मोपदेश गरे ।

परिच्छेद चौधौं

भोलिपलट पनि भगवान् बुद्ध भोजनको निति राजभवनमा
नै आए । त्यस दिन राजभवनमा चहलपहल थियो । नन्दकुमार-
लाई विवाह गरी राज्याभिषेक दिने
नन्दकुमारको मंगलोत्सव थियो । भगवान् भोजन गरि
प्रवज्ञा सकेपछि मंगल-धमोपदेश गरी नन्दकुमार-
लाई आफ्नो पात्र समात्न लगाई दरवार-
बाट फर्के । भरेङ्निर पुरोपछि त यो पात्र भगवान्ले लिने होलान्
भनी नन्दकुमार पछि-पछि लागे । तर त्यहाँ भगवान्ले पात्र
लिएनन् । फेरि, तल बर्लेपछि ढोकानिर पुगदा लिने होलान् भनी
पछि-पछि लागे । त्यहाँ पनि लिएनन् । नन्दकुमार साहै
दुविधामा परे । न भगवान्लाई पात्र लेऊ भन्नु, न आफू कर्कनु ।
असजिलो मान्दै, अलिपर पुरोपछि लिने होलान्, अझ अलि
परमा लिने होलान् भन्दाभन्दै उनी भगवान् बुद्धको पछिपछि
निग्रोधारामसम्म पुरो । निग्रोधाराम पुरोपछि भगवान्ले ‘नन्द !
प्रजित हुन्छौ ?’ भनी सोङ्घा ‘हुँदिन’ भन्न लाज मानी ‘हुन्छु’
भनी उत्तर दिए । यस प्रकारले नन्दकुमारलाई कपिलपुर पुरोको
छैठोंदिनमा प्रजित गराए ।

कपिलवस्तु पुरोको सातौं दिनमा पनि भगवान् भोजनको
निति राजभवनमा नै गए । त्यस दिन यशोधरादेवीले सातवर्षको
राहुलकुमारलाई कुरा सिकाइन्— “ बाबु ! यी बीसहजार
राहुलकुमारको श्रमणहस्तको बीचमा तारागणमध्ये चंद्रमा
प्रवज्ञा जस्ता, सुवर्ण वर्णका, बन्तीसै लक्षणले युक्त
भएका महापुरुष तिस्रो पूज्य पिता हुनु-

हुन्छ । वहाँ यस राजभवनमा पहिले रहनुहुंदा वहाँसित धनले परिषुर्ण चारवटा घड़ा थिए । वहाँ राजपाट गृहस्थ त्यागी जानु भएपछि तो चारैवटा घड़ा देखिएनन् । बाबुको संपत्तिमा छोराकै हक हुन्छ । तिमी गएर ‘म चक्रवर्ती राजा हुनुपर्छ, त्यसको निति मलाई धेरै धनको आवश्यकता पर्दछ, मलाई अंश देऊ’ भनी माग ।”

यति कुरा सिकाई राहुललाई भगवान्कहाँ पठाइन् । कुमाँ-रले पनि बाबुको अगिलिर गई बाल्यस्वभावले सान्है हिस्ती लाग्दो गरी हाँस्दै आमाले सिकाएर पठाएको कुरा जम्मै भने । फेरि ‘बा, तपाईंको छाँयाले मलाई सान्है आनन्द दिंदोरहेछ !’ भन्दै बाल्य-चंचलता देवाउँदै भगवान्संगै बस्न पुगे ।

भगवान् भोजन गरिसकेपछि भुक्तानुमोदन गरी आसनबाट उठी राजभवनबाट बाहिर निस्के । राहुलकुमार पनि ‘बा, मलाई अंश दिनोसु’ भन्दै पछि-पछि लागे । कुमारलाई कसैले पनि ‘फर्केर जाऊ’ भनी भन्न हिमत गर्न सकेका होइनन् । सातवर्षको सानो कुमार निश्रोधारामसम्म नै पछि-पछि लागे । विहारमा पुगेपछि भगवान् बुद्धले राहुल कुमारलाई संसार-यात्रा मात्रै बढ्ने लौकिक धन दिने इच्छा नगरी, संसार-यात्रा समाप्त भई निर्बाण-मम्पत्ति प्राप्त हुने सप्तार्थ्यधन दिने अभिलाषा गरी, आयुष्मान् मारिपुत्रलाई डाके । सारिपुत्र अगाडि आईपुगेपछि भगवान्ले राहुलकुमारलाई प्रब्रजित गर भनी आज्ञा दिए । भगवान्को आज्ञा पाई मारिपुत्र स्वयं उपाध्याय भई, मौग्दल्यायन-लाई आचार्य बनाई, राहुलकुमारलाई प्रब्रजित गरे । यसरी सातौं दिनमा राहुलकुमारलाई पनि प्रब्रजित गर्ने कार्य सुसम्पन्न भयो ।

यस प्रकारले राजुलकुमार पनि प्रब्रजित भए भन्ने सुनेका राजा शुद्धोदन साहै दुःखित हुँदै भगवानकहाँ पुगे । नाति पनि प्रब्रजित भएकोमा साहै दुःखमान् । भगवान्को समझ हृदयको वृतान्त सुनाई, मातापिताको अनुमतिविना कुनै बालक-बालिकालाई प्रब्रजित गराउन नपाइने वर मार्गी, राजा राजभवनतर्फ कर्के । त्यस बेलादेखिन् मातापिताका अनुमति-विना केटाकेटीहरू प्रब्रजित गन नपाइने नियम भग वान्ले बनाइदिए ।

त्यसको भोलिपलट पर्नि भगवान् राजभवनमा भोजनको निति गए प्रात, भोजनोपरान्त परियद्वार्द्ध धर्मोपदेश गरे ।

तदोपरान्त राजाले मुख दुःखको कुरा
द्वोदन बताउँदै भगवान्लाई यस प्रकारले
अनागामी भएका भने— “ भन्ते ! तपाईं उरुबेल बनमा
तपस्या गरिरहनु भएको चेलामा, एकजना
देवता आई, आकाश-मार्गवाट, नै आहार त्याग्नु भएको हुनाले
बुद्धत्व प्राप्त गर्नु भन्दा अगाडि नै तपाईंको मरण भयो भनी,
मलाई सुनाएका थिए । ”

“ चिश्वास गर्नुभो त, महाराज ? ”

“ गरिनि । ”

“ महाराज ! धर्मपाल महाराजको समयमा पनि मेरो मुख्य भैसक्यो भनी तपाईंकै अगिल्तिर मेरो हाड भनी देखाउन ल्याउँदा पनि तपाईं पत्याउनु भएको थिएन । ”—भन्दै भग वान्ले महाधर्मपाल जातकको कथा बताउँदै धर्मोपदेश गरे । धर्मो-पदेत गरिसकेपछि राजा शुद्धोदन अनागामी-कलमा गुर्जारिस्थित भए ।

यस प्रकारले स्वदेशमा आएकै हैठौं दिनमा भगवान् बुद्धले भाइ तन्दकुमारलाई प्रत्रजित गराए । सानों दिनमा छोरा राहुलकुमारलाई प्रत्रजित गरे । मौतेनी आसा प्रजापती गौतमी-लाई स्रोतापत्ती मार्ग-फलमा र पिता शङ्खोदजलाई अनागामी फलमा सुप्रतिस्थित गराई पुनः कपिलनस्तु छाडी राजगृह-तिर नै कर्के ।

त्यस वयस्तमा कोशल राज्यमा श्रावस्ती नामक नगरमा साहै धनी अनाथपिण्डिक नाम गरेका एकजना सेठ थिए । उनको राजगृह नगरमा अर्दि विश्वासी साथी एकजना थियो ।

एकदिन त्यो भहाजन आफ्नो साथीलाई अनाथपिण्डिकलाई भेट्न भनी पक्सय गाडाभरि चीज-वस्तु बुद्ध-दर्शन बुखो श्रावस्तीबाट राजगृहतर्फ हिँडे ।

भगवान् बुद्ध राजगृहमा आएका छन् भन्ने सुनी अनाथपिण्डिकलाई भगवान् दर्शन गर्ने प्रवल इच्छा भयो । विहान यत्रै उठी भगवान् भएका ठाउँमा पुगे । अनि भगवानलाई सादर प्रणाम गरी एकलेउभा बसी धर्मोपदेश सुनिरहे । धर्मोपदेश सुनिरहेका महाजनलाई त्यहीं स्रोतापत्ति-फल प्राप्त भयो । तदोपराम्त भगवानलाई श्रावस्ती नगरमा आउनुहोस् भनी प्रार्थना गरे । भगवानले पनि मौन-संमति दिए ।

भगवानलाई श्रावस्ती नगरमा आउने निर्मत्रणा गरी फर्केका साहू अनाथपिण्डिकले एक-एक योजनाको अन्तर पारी

अनाथपिण्डिकको	पैतालीस योजनाको मार्गमा पैतालीसैवटा
जेतयन विहार	विहार, श्रावस्ती सम्म, बनाइदिए । एक-एक
दान	विहार बनाउन एक-एक लाख, जम्मा पैतालीस लाख, खचे लागेको थियो ।

अट्टारकरोड तिरी जेतवन उद्यान पनि किने । त्यस उद्यानमा भगवान् प्रमुख अम्मोजना महाश्रावकहङ्को निति भयेत विहार वनाउन लगाए । चंकमणस्थान, दिवास्थान, रात्रीस्थान, स्नानगृह, धर्मशाला, सभागृह, इनार तथा बगैँचा आदि अनेक स्थानहरू पनि मुन्दराकारले बनाउन लगाए । विहार बनाउनमा जम्मा अठार करोड रुपिया खर्च भएको थिए । विहार-निर्माण कार्य सक्रियपश्चि महाजनले भगवान्कहाँ खबर पठाए । भगवान् पनि खबर पाउनासाथ हजारौं विक्षुहरू साथमा लिई राजगृहबाट पैतालोस योजन मार्ग तथ गरी श्रावस्ती आयुगे ।

भगवान् श्रावस्ती आयुगे भन्ने खबर मुनेका अनाधारिणिङ्कले आफ्नो छोरालाई वस्त्र अलंकारादिले मिगारी, पाँचसय अरु कुमारहरूको साथमा फूलमाला ध्वजापानाकादि समातन लगाई, तिनोहरूका पछिपछि अरु पाँचमय कुगारीहरू-सहित महासमुद्रा र चूल्युमद्रा नामरु आफ्ना तुजना छोरोहरूलाई पनि वस्त्रालंकारादिले सुभज्जि । गराई भगवान्लाई लिन पठाए । त्यसपछि आफ्ना गृहिणीलाई पनि त्यसै सिंगार्न लगाई पाँचसय ईर्ष्याहरूको साथमा पठाए । आफूचाहि मवभन्दा पछाडि पाँचसय उपासकहरूसहित शुद्ध सफेद वस्त्र लगाई भगवान्लाई लिन गए । बीच बाटोमा भगवान् भेट भयो । पूजा मान्यादिले स्वागत मत्कार गरी भगवान्लाई जेतवन विहारमा ल्याए । त्यहाँ पुगेपछि अनाथपि ठिङ्कले सुवर्ण-कलशबाट जलधारा बहाई जेतवन विहार भगवान्लाई दान दिए । भगवान्ले 'दानमध्ये विहार-दान श्रेष्ठोत्तम दान हो'— भनी समयोचित धर्मोपदेश गरे ।

भगवान् बुद्धको श्रावस्तीमा पदार्पण भएदेखिन् महिनों दिन-सम्म अनाथपिण्डिकले विहारोत्तर गरी अठुठार करोड धन खर्च गरे । यस प्रकारले साहू अनार्थापिण्डिकले जेतवन विहारको निति चबश करोड द्रव्य खर्च गरेका थिए ।

महाकालिक भगवान् बुद्ध जेतवन विहारमा नौमहीना बसी फेरि राजपृष्ठ नगरार्क फर्के । त्यहाँबाट पनि घुम्दैभिडै अनोभा नदीको किनारमा स्थित मल्ल राजाहरूका सानो देशमा अनुग्रिय नामक आम्रवनमा पुगे ।

उता कपिलवस्तुमा महाराज शुद्धोदनले सबै शाक्य परिवारहरूलाई एकत्रित गरेर भने— ‘राजन् हो ! सिद्धार्थ-
कुमार राजभवनैमा बसी राजपाट
उपाली नाउको सह्यालेर बसेको भए आज उनी चक्रवर्ती
प्रब्रजना राजा भैसक्ने थिए । हामी जम्मै उनका परिचारिका भैसक्ने थियौं । तर आज उनी यो सुखेश्वर्य जम्मै त्यागी जगत् हितार्थ सर्वज्ञ बुद्ध हुन पुगे । यस कुरामा तिमोहरू पनि सबैले विचार गरी आफ्ना आफ्ना कुमारहरूलाई भगवान्कहाँ लगी प्रब्रजित गराउनु साहै उत्तम छ ।’

राजाको यस्तो प्रीति वाक्य सुनेका शाक्यकुमारहरू एकै पटकमा एकहजार जबान भगवान्कहाँ गई प्रब्रजित भए । तर त्यसमध्ये महानामादि शाक्यकुलबाट कुनै पनि प्रब्रजित हुन गएन । एकदिन भद्रिय शाक्य राजा, अनुरुद्ध, आनन्द, भगु, किम्बिल तथा देवदादि छः जना शाक्यहरू आफ्ना आफ्ना सैन्यलिई बन विहार गरी सकेपछि सकल सैन्यलाई फर्काई पठाई उपालि नामक नाउ एकजनालाई मात्रै सायमा

यस किसिमले शान्ति-नायक शाक्यमुनीन्‌द्र बुद्ध भगवान्‌ले, दूलो-सानो, धनी-गरीब, वृत्त-अद्वृत भन्ने छुद्र विचारको कुनै भेदभाव नराखी सकल मानव-समाज-उपर एकै प्रकारको मैत्रीभाव राखी लङ्घ्यों प्रब्रज्यापेशहरूलाई प्रत्रजित गरे। मानव-समाज-हितको निति लोकाहित देशविदेश धुमी उपदेश दिँदै मोक्ष गवेषी अनेक विद्वानहरूलाई शिक्षा तथा विद्या दान गरे। करोडौं नरनारीहरूलाई दान, शील, भावना, मैत्री तथा प्रज्ञाको उपदेश दिई स्वर्ग र मोक्षको मार्ग देखाइदिए। स्त्री तथा पुरुषको पनि अलग्ग अलग्ग संघ बनाइदिए। उभयपक्षीहरूलाई समानाधिकार दिए। बुद्धिलाई प्रधान स्थानमा राखे। अन्धविश्वासले [बुद्धको शिक्षा तथा धर्ममा कही स्थान पाएन।

× ×

× ×

× ×

बुद्धत्र प्राप्त गरिसकेपछि भगवान्‌को प्रथम वर्षावास ऋषिपतन मृगदावनमा बितेको थियो। द्वितीय, तृतीय तथा चतुर्थ वर्षावास चाहिँ वैशाली-नगर कुटागार-विहारमा बित्यो।

परिच्छेद पन्द्रहौं

महाराज शुद्धोदन पनि अब सान्है बृढा भैसकेका थिए। एकदिन राजभवनमा रवेतच्छत्रको मनि बसेर ध्यान गर्न लागेका थिए। ध्यान बढाउँदा बढाउँदै अर्हत् भई परिनिर्वाण पनि भए। महाराजको परलोक गमन गौतमीको भएपछि प्रजापती गौतमीको मनमा गृहत्याग सान्है विरक्ति उत्पन्न भयो। एकजना नाड बोलाउन पठाई आफ्नो त्यक्तिको राप्रो केश मुण्डन गर्न लगाइन्। अनि काषायवस्त्र अगाई पाँचसय शाक्यस्त्रीहरु साथमा लिई वैशालीनगरतिर हिँडिन्। महारानी गौतमीले पहिले पनि प्रकपटक भगवान् निमोधाराममा छंदाखेरि प्रब्रज्या हुन भागेकी थिइन्। तर, भगवान्ले ‘प्रब्रजित हुने इच्छा नगर’ भनी तीन पटकसम्म पनि राकेका थिए। तस्मात्, आज गौतमी स्वयं आफैले शिरमुण्डन गरी काषायवस्त्र धारण गरी बुद्धको समक्ष प्रब्रजित हुनको निति आइपुगिनि।

प्रजापती	गौतमी	कपिलपुरदेखिन् वैशालीनगरसम्म
पैदल	नै गइन्।	त्यहाँ भगवान् बसिरहेका कुटागार विहारको
प्रजापती		ढोकाअगिलितर गई आखाभरि आंशु
प्रब्रज्या		गरी बसिरहिन्। त्यस्तो सुख भोगमा बसिरहेकी, शिरमुण्डन गरी, काषायवस्त्र धारण गरी, महारानी जस्ता मानिस पैदलै हिँडेर आई, अश्रुमुखी भई ढोकाको अगिलितर बसेर रोइ-

रहेकी बृद्धा गौतमीलाई देखेर आयुष्मान् आनन्दले ‘किन रोइ-
रहनु भएको ?’ भनेर संघे ।

गौतमीले भनिन् “ म यस्तो बृद्धी भैसकेही हु, भगवान्ले
मलाई आजसम्म पनि प्रब्रजित गर्नु भएन । त्यसैकारण दुःख-
मानी रोइरहेका हुँ । ”

गौतमीको यस्तो उत्तर पाई आयुष्मान् आनन्द भित्र गई
भगवान्लाई सबै कुरा बताउँदै भने- “स्त्रीहरूलाई प्रब्रजित गर्नु
भएन भनी बाहिर गौतमी रोइरहनु भएको छ । वहाँलाई पनि
प्रब्रजित हुने आज्ञा दिनुहोस् । ”

“ स्त्री जातिलाई प्रब्रजित गन कुरामा तिमी जिही नगर ”
भनी तीन-तीन पटकसम्म भगवान्ले भन्नु हुँदा पनि आयुष्मान्
आनन्दले भगवान्ले यस्तो प्रश्न रे- “ भन्ते ! तपाईंको
शासनमा प्रब्रजित भएका स्त्रीहरूले स्त्रीतापत्यादि मार्ग-फल
साक्षात्कार गरी दुःखबाट छुटकारा पाउन सक्तैनन् ? ”

“ सक्छन्, आनन्द ! ”

“ भन्ते ! त्यसो भए महारानी गौतमीलाई पनि प्रब्रजित
गर्नु भयो भने वहाँको जीवन सफल हुनेछ । फेरि, वहाँ तपाईं-
का उपकारक पनि हुनुहुन्छ । वहाँले तपाईंको ठूलो उपकार गर्नु
भएको थियो । त्यो बाहेक वहाँ तपाईंको आमा पनि हुनुहुन्छ ।
मायादेवीको स्वर्गवास भएपछि वहाँले, आफ्नो छोरा नन्द
धाइमाहरूलाई दिई, तपाईंलाई आफ्नो स्तनको दूध खुवाई
पालन गरेकी थिइन् । तपाईंको मलमूत्रादि सफा गरेकी थिइन् ।
तपाईं राजमहलबाट निस्क्नु भएदेखिन् तपाईंलाई संभेर संघै
रोइरहने त्यस्ती बृद्धी क्षीरदाता आमाको कल्याण गर्नुहोस् । ”

आयुष्मान् आनन्दको यस्तो कुरा मुनी भगवान्‌ले आज्ञा गरे— “ आनन्द ! प्रजापती गौतमीले यी आठवटा कठीन नियमहरू पालन गर्न स्वीकार गर्दिन् भने उनको निति त्यही नियम प्रब्रज्या र उपसम्पदा हुनेछन् । ती आठवटा नियम यी नै हुन् ।

(१) उपसम्पदा प्राप्त गरेकी स्त्रोले, सयवर्ष नै पुगिसकेकी बूढी भए पनि, आज मात्रै उपसम्पदा प्राप्त गरेको भिक्षुहरू अभिवादन, प्रत्युपस्थान, नमस्कार तथा मान-सत्कारादि गर्ने आचरण पर्दछ ।

(२) भिक्षुहरूको आश्रय नभएको आवासमा वर्षावास कदापि गर्नु हुँदैन ।

(३) हरेक दोस्रो हप्तामा भिक्षुहरूकहाँ गई, यो कुन उपोसथ हो, र भिक्षुणीहरूलाई उपदेश दिने कोही भिक्षु छन् कि छेनन् भनी सोध्ने काम गर्नु पर्दछ ।

(४) वर्षावास सिद्धिनासाथ भिक्षुभिक्षुणी-संघमा ‘ हष्ट्र श्रुत ‘ परिशिक्ति ’ नामक तीन प्रकारको पवारणा गर्नु पर्दछ ।

(५) नियम उल्लंघन गर्ने भिक्षुणीले दुवै संघ-सभामा एकपक्षसम्म मानात्मता पालन गर्नु पर्दछ ।

(६) दुइ वर्षसम्म छःवटा शिक्षा राम्ररी आचरण गरि- सकेकी शिक्षमाणविकाले दुवै संघसित उपसंपदा मासिलिनु पर्दछ ।

(७) कुनै प्रकारले पनि भिक्षुहरूको निन्दा नगर्ने र तिनीहरूप्रति अपशब्द प्रयोग नगर्ने ब्रत लिनु पर्दछ ।

(८) भिक्षुहरूप्रति भिक्षुणीहरूले आफ्नो मुख बन्द गर्नु पर्दछ; र भिक्षुणीहरूप्रति भिक्षुहरूलाई संघे मुख खोल्ने अधिकार दिनु पर्दछ ।

यी आठवटा नियममध्ये कुनै प्रटा नियम पनि भिक्षुणीले उल्लंघन गर्नु हुन्न। उक्त आठै नियमप्रति आदर सत्कार भक्ति राखी जीवनभर पालन गर्नु पर्दछ।

आनन्द ! प्रजापती गौतमीले यी आठवटा कठीन नियमहरू पालन गर्ने स्वीकार गर्दछिन् भने तिनको निति प्रब्रज्या र उपसंपदा त्यही भयो । ”

भगवान् बुद्धको यस्तो आङ्गा सुनी आयुष्मान् आनन्द गौतमीकहाँ गई सबै बृतान्न सुनाए । त्यस फेला गौतमाङ्के भनिन्— “ आनन्द ! सौन्दर्यको पूजारी कुनै युषक तथा युषती-लाई सुगन्धयुक्त फूलमाला दिंदा जसरी आनन्द मानेर त्यसले दुवै हात थापी लिई गलोमा लाउँछ अथवा जूरोको शोभा बढाउछ । त्यसै ती आठवटा कठीन नियमहरू म अत्यन्त गौरव आदरपूर्वक सहर्ष शिरथापी लिन्छु । जीवनभर त्यसमध्ये कुनै नियम पनि उल्लंघन नगरी पालन गर्नुहो ।

अनिपछि आयुष्मान् आनन्दले भगवानको अगिल्तिर गई ‘ गौतमीले ती आठवटा नियम आदरपूर्वक शिरथापी लिइन् ’ भनी बताए । यो कुरा सुनी

शासनको भगवान्ले भने— “ आनन्द ! स्त्रीजाति-

अचिरस्थायी लाई तथागतको शासनमा प्रब्रज्या प्राप्त नभएको भए यो श्रेष्ठ ब्रह्मचर्य-शासन

हजार वर्षसम्म चिरस्थायी हुने थियो । यस शासनमा स्त्रीजाति-लाई प्रब्रज्या प्राप्त भएदेखिन् अब अचिरस्थायी हुने भयो । अब

यो शासन पाँचसय वर्षममलाई मात्र हुने भयो । आनन्द !

जसरी लोग्नेमान्छे नभएको खालि स्वास्नीमान्छे मात्रै भएको घरमा चोरले सजीलैसित हम्बल्ल-पर्ल-त्यस्तै-स्कार्लीमन्छे

प्रव्रजित हुने स्थान भएको शासन अचिरस्थायी हुन्छ ।

“ आनन्द ! किरालागेको धानको बोट जसरी चाँहै ढल्छ, त्यसरी नै स्वास्तीमान्छे प्रव्रजित हुने स्थान भएको शासन चाँहै नाश हुन्छ ।

“ आनन्द ! जसरी एउटा बलवान् मानिमले पोखरीको पानी बाहिर नजावस् भन्ने पोखरी हो चारैतिर परखाल बनाइ-दिन्छ, त्यसरी नै मैले भिष्णु गीहरुलाई जीवनभर उल्लंघन गर्न नहुने आठवटा कठीन नियमहरू बनाइदिएको छु । ”

यस प्रकारले भिष्णुणी-संघ प्रतिस्थित हुनासाथ हजारौंको संख्यामा स्त्रीहरू गृहत्याग गरी प्रव्रजित भई शील समाधि पुञ्चाई अर्हत् भए ।

एकदिन भिष्णुणो प्रजापती गौतमी आयुष्मान् आनन्द-कहाँ गई भनिन्— “ भन्ते ! भगवान्‌सित एउटा वर मानन

चाहन्छु । भगवान्‌ले भिष्णु र भिष्णुणीहरूको नमस्कार नगर्नै बीचमा परस्पर मानसूचक बन्दना गर्नै नियम बनाइदिनु भए अत्युत्तम हुने थियो । ” आनन्दले गौतमीले भनेको कुरा भगवान्लाई सुनाए पछि भगवान्‌ले भने— “ आनन्द ! तथागतले स्त्रीजातिलाई बन्दना गर्नै तथा आसन्वाट उठी गैरब सत्कार गरी मान गर्नै नियम कहिल्यै बनाउँदैन । दुराघ्यात अन्य तीर्थकहरूको धर्मविनिमयमा पनि स्त्रोजातिलाई मानसत्कार बन्दनादि गर्नै चलन छैन भनेदेखिन् कसरी तथागतले यस्तो स्वास्त्र्यात धर्म-विनिमयमा स्त्रीजातिलाई बन्दना मानादि गर्नै अनुमति दिन्छ । ”

यति भनेपछि भगवान्ले त्यही कारणमा त्यही विषयमा भिक्षुवर्गलाई उपदेश गर्दै भने — “ भिक्षुगण ! स्त्रीजातिलाई अभिवादन, प्रत्युप्रस्थान, अञ्जलिकर्म तथा मानसत्कारादि गर्नु पर्दैन, जसले गर्दछ त्यसलाई दुष्कृतापत्ति हुनेछ । * ”

फेरि एकदिन भिक्षुणो प्रजापती गौतमी भगवान्कहाँ गई अभिवादन गरी यसरा प्रार्थना गरिन् — “ भन्ते ! मलाई तपाईंले यस्तो किसिमको एउटा संक्षिप्त तथागतको धर्म धर्मोपदेश गर्नुहोस्, जुन धर्मोपदेश सुनी म एक शून्यागारमा पुगी अप्रमादी हुन सकूँ । ”

गौतमीको यस्तो प्रार्थना सुनी भगवान्ले आज्ञा गरे - “ गौतमी ! जुन धर्मले वैराग बढाउनुको सद्वा संयोग बढाउँछ, जुन धर्मले असंस्कार बढाउनुको सद्वा संस्कार बढाउँछ, जुन धर्मले लोभ, असन्तोष, जनाकर्ण र आलस्य मात्रै बढाउँछ, त्यो धर्म ‘ न धर्म नै हो, न विनय नै हो, न तथागतको शासन नै हो ’ भनो तिमीले निश्चय रूपले जान । जुन धर्मले राग घटाउँछ, जुन धर्मले वैराग, वियोग, असंस्कार, अलोभ, सन्तोष, एकान्तता, वार्य तथा सु-भरता बढाउँछ, त्यो धर्म ‘ धर्म हो, विनय हो, तथागतको शासन हो ’ भनी तिमीले निश्चय रूपले जानी विश्वास गर । ”

तदूपरान्त एकदिन कपिलवस्तुमा राजभवनमा एकलै बसिरहेकी यशोधरादेवीको भनमा यस्तो विचार उत्पन्न भयो—

* न भिक्खुवे मातुगामस्स, अभिवादन, पञ्चुपट्ठानं अञ्जलीकम्म, सामीचिकम्म कातब्बं, यो करेय आपत्ति दुक्कटस्स । (चुलवग)

“मेरा स्वामी राजपाट जम्मै त्यागी बुद्ध हुनुभो । पुत्र राहुल
 पनि प्रब्रजित भएर गैसक्यो । राजमहलमा
 यशोधराको बसिरहनु भएकी सासू प्रजापती गौतमी
 प्रब्रज्ञा पनि सच्यों आइमाईहरूसहित प्रब्रजित
 हुन जानुभो । म मात्रै एकलै यहाँ शमसा-
 नमा बसे भैं बसी अभिमानी भई रहनु किन ! प्रब्रजित भएर
 जान पाएँ भने छोराको मुख पनि सच्यै देख्न पाइनेछ, भगवान्‌को
 दर्शन पनि प्रतिदिन प्राप्त हुनेछ ।”

यस्तो चिचार गरी बिरक्त भई सच्यों परिचारिकाहरू
 भाथमा लिई यशोधरादेवी, मिथुणी-आश्रममा गई, प्रब्रजित
 भइन् । प्रब्रजित भैसकेपछि उपाध्यायी र आचार्याहरूको संगमा
 राहुल र भगवान्‌को दर्शन प्रतिदिन गर्न पाइने गरी श्रावस्तीमा
 गई बसिन् ।

यस प्रकारले भगवान् बुद्धको शासनमा भगवान्‌का
 सकल परिवार प्रब्रजित भए । ज्ञात्याथेचर्या पूर्ण गरी
 भगवान्‌ले बन्धुबर्ग सबैलाई जन्म-मरणको बन्धनबाट हुटकारा
 पाइने शान्त प्रजीतयुक्त निर्वाण पद प्राप्त गराए ।

परिच्छेद सोहौं

पाँचौं वर्षाकाल वैशालीनगरको कुटागार शालामा
व्यतीत गरिसकेपछि त्यहाँबाट शान्तिनायक अशरणका शरणा-

गत महामुनि भगवान् बुद्धले लोकहित
छैठौंदेखि एकाइसौं कार्य्य प्रारम्भ गर्दै नगर-नगर, ग्राम-ग्राम

वर्षावाससम्म भूमण गर्दै, धर्मोपदेश गर्दै, छैठौं वर्षावास
मंकुल नामक पर्वतमा गएर बिताए । सातौं

वर्षावास चाहिं तावर्तिस देवलोकमा, आठौं भगदेशको सुंसुर
मारगिरि नगरको भेसकला नामक वनमा, नवौं कौशाम्बी
नगरको घोषिराममा, दसौं पारिलेय्यक वनमा, एघारौं मगव
राज्यको दक्षिणगिरिको एकनाला नामक ब्राह्मण-ग्राममा, बाढ़ौं
वेरञ्जा नगरमा, तेन्हौं चालिय पर्वतमा, चोधौं श्रावस्ती नगरको
जेतवन विहारमा, पन्थौं कपिलवस्तुको निग्रोधाराममा, सोन्हौं
आलवक देशमा, सत्रौं राजगृहको वेणवनाराम विहारमा,
अठारौं चालिय पर्वतमा, उन्नाइसौं पनि त्यहीं बीसौं पुनः राज-
गृहमा नै व्यतीत गरी श्रावस्तीमा फर्के । एकाइसौं वर्षाकाल चाहिं
त्यहीं जेतवन महाविहारमा बिताए ।

त्यस बेला श्रावस्ती नगरमा सान्है धनो सेठ एकजना-
थिए । तिनको नाम मृगार थियो । मृगारको पूर्णबर्धन नामक
एटा छोरा पनि थिए । मृगारले छोरा तरुनो भएपछि शाकेतः

देशमा बस्ने धनञ्जय नाम गरेका
विशाखा उपासिका एकजना साहूकी छोरीसित उनको विवाह
गरिदिए । विशाखा नाम गरेकी ती दुलहा,

भगवान्की उपासिका थिईन्। उनी आपनो दराज्य साहू मेन्दकको घर अंगदेशमा भद्रिय नामक नगरमा दम्दाखेरि प्रथमबार भगवान् बुद्धको उपदेश सुनी मानवतो उमेरमा नै स्रोतापत्ति—फल प्राप्त गरी बुद्ध-शासनमा सुप्रशंसा भेसकेकी थिईन्।^५

एकदिन उपाशिका विशाखा पाँचमय साथीहरूसहित एउटी सखीकहाँ निमल्नणामा गम्के थिईन्। त्यहाँधाट फक्कदा जेतवन-विहारमा गई भगवान्को दर्शन गरेर मात्रै घर फर्क्काल्लु भने विचार गरी विहारदान जेतवनतिर लागिन्। बीच बाटोमा पुग्दा

‘भगवान्को अगिलितर यस्तो बहुमूल्य गहना लगाई जानु उचित पढैन भनो गहना जस्तै कुकाली पोका पारी एउटी दासीलाई बोकाइन र साधारण वस्त्र लगाई विहारभित्र पसिन्। भगवान्को अगिलितर पुगी मादर अभिवादन गरी एक स्थानमा बसिन्। धर्मोपदेश सुनि-बरि सकेपछि सुपिया आदि उपासिकाहरूसहित भिषुहरूसित कुशाल वार्ता सोच्दै हरेक आवासमा गई सुख दुःखको कुरा गरी घरलिर फर्किन्। बीचबाटोमा पुगेपछि विशाखाले दाखिलित गहना मागिन्। ‘आच्चे ! गहनाको पोका त विहारेमा चिर्सेछु ।’ उनी दासी भस्केर विहारतक दौड्न स्वाजिन्। अनि, विशाखाले दासीलाई रोक्दै भनिन्—‘दासी, त्यो गहना आनन्द भन्तेले सञ्चार राखिदिरास्तु भएको रहेछ भने लिएर नआ। वहाले छोइसक्तु भएको गहना संघलाई नै अर्पण गर्दछु ।’

दासी हस्तरपत्र दगुई मई हैर्नेत, गहनाको पोका आनन्द भन्तेले देखी कस्तो हो छिन आउला भन्तै हिकाजतसाथ भरेक-

मन्त्रिर सच्चार्या रावितिगङ्का रहेछन् । यो देखी दासी फर्केर गई तो कुरा विशा आलाई भनी । अनि विशाखाले “त्यो गहनाको पोका त्यारी राखेर वहाँहरूको कुनै काम आउने होइन, बहु त्वो तो संलाई प्रयोजन हुने कुनै वस्तु किनीदिनु उचित होला” भन्ने विचार गरो केरि दासीलाई त्यो गहनाको पोका लिन पठाइन् ।

गहनाको पोका ल्याइसकेपछि उपायिकाले श्रावस्तीका मुनार तथा ऊवाहारीहरूलाई डाक्षन पठाई त्यसको मोल रास्ता लगाइन् । तिनीहरूले त्यसको मोल नौकरोड राखे । अनि एउटा मानिसलाई त्यो गहनाको पोका दिई श्रावस्ती नगरमा बेच्न पठाइन् । तर, त्यक्तिको मोल पर्ने गहना किन्ने त्यस नगरमा कुनै धनी निस्केन । गहना बेच्न नसकी फिर्ता ल्यायो । विशाखा आफैले नौकरोड निरी त्यो गहना किनेर लिइन् ।

त्यमपछि नौकरोड दाम बोकी उपासिका विशाखा भगवान् बुद्धकहीं गई निवेदन गरिन्—“भन्ते ! मले संघलाई परित्याग गरेको गहनाको दाम यति छ, ग्रहण गम्तु होस् ।”

भगवानले आङ्गा गरे—“विशाखा ! आजकल यहाँ श्रावस्तीमा यिमुझू धेरै छन् । यस नगरको पूर्वतिर एउटा विहार भए बेस हुनेछ ।”

“हवस्, म यस दामबाट विहारै बनाइदिन्छु ।”—भनो विशाखा फर्किन् । अनि विशाखाले श्रावस्तीको पूर्वतिर नौकरोड दाम तिरी विहार बनाउन एक ढुक्रा जमीन किमिन् । त्यहाँ निन्ले, पाँच-पाँच सय कोठा भएका, दुइसल्ले एउटा विशाल विहार बनाउन लगाइन् ।

त्यसपछि, एकदिन भगवान् बुद्ध विहान सर्वे ध्यानमा बसी लोकतर्फका विचार गरिरहेका थिए। त्यसबेला भद्रिय नगरमा भद्रिय नै नाम गरेका एकजना माहूको कुलमा उत्पन्न भएको छोरोको धर्मावबोध गर्न सक्ने शक्ति छ भन्ने कुरा भगवान्ले थाह पाए। यस्तो कुशाल हेतु जानी भगवान्ले भिक्षु-संघ साथमा लिई श्रावस्तीबाट प्रस्थान गरे।

भगवान् श्रावस्तीबाट हिँडून आटे भन्ने खबर सुनेर विशाखा भगवान्कहाँ दगुद गई भनिन्— “भन्ते ! तपाईं भ्रमणमा जान लाग्नु भएको हो कि ? ”

भगवान्ले भने— “हो विशाखा । ”

निश्चय नै भगवान् जान आँटेका हुन् भन्ने बुझी विशाखाले भनिन्— “भन्ते ! यतिका धन खर्च गरी विहार बनाउन लागिरहेको छु, तपाईं जानुभो भने यो काम कसरी पूर्ण होला ? बरु, कुनै एउटा भिक्षुलाई नियुक्त गरी जानु भएमा उत्तम होलाकि ! ”

भगवान्ले भने— “त्यसो भए कुनै एकजना भिक्षुको पात्र मागी लिनू । ”

यद्यपि विशाखाको आयुष्मान् आनन्दप्रति विशेष भक्ति थियो, तापनि विहार बनाउने काममा आयुष्मान् मौद्गल्यायनको ऋद्धिरारा धेरै उपकार हुन सक्ने बुझी उनेको पात्र मागिन्। उनले विशाखालाई पात्र दिँदै भगवान्को मुख हेरे। उच्चको आशय बुझी भगवान्ले भने— “मौद्गल्यायन ! आफ्नो परिवारलाई लिई तिमी फर्क । ”

भगवान्को आज्ञा पाई आयुष्मान् मौद्गल्यायन आफ्नो परिचारसहित श्रावस्तीमा नै बसे।

भगवान् श्रावस्तीबाट प्रस्थान गरी नौ महीना जति देख भूमण गरी प्राणीहरूलाई धर्मअमृत-दान गराउँदै पुनः श्रावस्तीमा नै फर्के । विशाखाद्वारा निर्मित विहार पनि पूर्ण भैसकेको थियो । त्यसकारण उपासिका विशाखाले भगवान् प्रमुख भिष्ठुसंघलाई त्यस विहारमा वर्षावास गराई अत्यालंकारको महोत्सव मनाइन् । चार महीनासम्म उत्सव गर्दा विशाखाको अर्को नौकरोड धन खर्च भएको थियो । जसीन किनदा नौ करोड, विहार बनाउँदा नौकरोड, उत्सव गर्दा नौकरोड, जस्ता सत्ताइसकरोड दाम खर्च गरी भगवान् प्रमुख भिष्ठुसंघलाई विशाखाले त्यो नवनिर्मित विहार दान गरिन् । पूर्व दिशातिर रहेको हुनाले त्यस विहारको नाम पनि ‘पूर्वराम’ भन्ने रह्यो ।

विशाखाको त्यस नवनिर्मित विहारमा भगवान्को बाइसौं वर्षावास बिताए । चवालिसौं वर्षावाससम्म पनि भगवान् श्रावस्तीमा नै बसे ।

महाकारूणिक तथागत बुद्धले चबालीसर्वसम्म पराख-चर्यां पालन गरी देशविदैश भूमण गई देवसहित सकल मनुष्यहरूलाई अमृतपान गराउँदै हिँडेका थिए । यति समय भित्रमा

उनको शासनमा, उनको त्रिबिधि तथा समर्थ भिज्ञुगण नवांग बुद्धशासन बुझेका, ग्रन्थी-कारण फुकाउन सक्ने सामर्थ्य भएका, विस्तृत अर्थलाई संक्षिप्त र संक्षिप्त अर्थलाई विस्तृत पारी सबैतुक-सप्रमाणिक गरी बुझाउन सामर्थ्यभएका एकसेएक समर्थबान् भिष्ठुहरू बैरे संख्यामा भए । उपासिकाहरूमा पनि त्यस्ता सामर्थ्य भएका स्त्रीहरूको संख्या कम भएन ।

चिर-रात्रज्ञहरूमा ०३.३ कौण्डन्य महास्थविर,
प्रद्वानान्हरूमा श्रेष्ठ गारित्री भगवत्परि, र ऋुष्टिनान्हरूमा
अप्रगण्य प्रामोद्गलया न माता नाम थे। धुतङ्ग हरूमा
श्रेष्ठ काश्यप भगवत्परि ०३.४ दिव्य गम्भु लाभ रेकाहरूमा
अप्रगण्य अनुरूद्ध महास्थानेर ने थिए। उच्च कुलिनहरूमा त
अप्रगण्य भद्रिय महास्थविर थिए। मधुर स्वरहरूमा अग्र
लकुण्ठक भहिय महास्थविर, मिन्हनाद गर्नेहरूमा पि.डोल भार-
द्वाज महास्थविर अग्र थिए। धर्मस्थिकहरूमा पण महास्थविर,
संश्किप कुरा बुझी विस्तार वेक उपदेश गर्नेहरूमा महाकात्यायन
महास्थविर, मनोमय शृङ्खला लाभोहरूमा चुल्लपन्थ महास्थविर
ने अग्र थिए। अरुप ध्यानीहरूमा अग्र महापन्थ महास्थविर,
निकलेश विहारीहरूमा श्रेष्ठ सुभूति महास्थविर, जङ्गलवासी-
हरूमा रेवत महास्थविर अप्रगण्य थिए। ध्यानीहरूमा अप्रगण्य
कंखारेवत महास्थविर थिए। वीर्यवानहरूमा अप्रगण्य सोणो
कोलिविसो महास्थविर, कल्याण वार्ता गर्नेहरूमा अग्र सोणो
कुटिकण्णी महास्थविर, लाभीहरूमा अग्र सीबिलि महास्थविर,
अद्वाविकहरूमा अग्र वक्तली महास्थविर, शिक्षाकामीहरूमा
अग्र राहुल महास्थविर, श्रद्धाले प्रब्रजित भएकाहरूमा अग्र
रुठपाल महास्थविर, प्रतिभाण प्राप्त गरेकाहरूमा अग्र धंगीस
महास्थविर, देवगणहरूका मनपरेकाहरूना अग्र पिलिन्दगोच्छ
महास्थविर, तुरन्त अभिज्ञालाभीहरूमा अग्र बाहिय दाहचीरिय
महास्थविर थिए। व्यक्त कथिकहरूमा श्रेष्ठ कुमारकाश्यप महा-
स्थविर तथा श्रतिसंभिदा लाभीहरूमा श्रेष्ठ महाकोटित महा-
स्थविर थिए। श्री वाहेक बहुश्रुतहरूमा, स्मृतिवानहरूमा बुद्धि
वानहरूमा तथा उपस्थापकहरूमा अप्रगण्य आनन्द महास्थविर ने

थिए। महापनि वार प्राप्त भएकाहरुमा अग्र उरुवेल काश्यप महास्थविर तथा कुलप्रसन्न कर्णाहरुमा अग्र कालुदायि महास्थविर थिए। निरोगीहरुमा अग्र बयलुल महास्थाविर, पूर्वानुस्मृतिज्ञान भएका हरुमा अग्र सोभित महास्थविर तथा विनयधरहरुमा अग्र उपाडि महास्थविर थिए। यस प्रकारले बुद्धशासन अन्तर्गत वेरै समर्थवान् भिक्षुहरु भए।

भिक्षुणीहरुमा पनि १. मर्थवान् स्त्रीहरु कम थिएनन्। प्रजापतो गौतमी चिररात्रज्ञाहरुमा अग्र थिइन्। खेमा महास्थविस्त्री प्रज्ञावान्हरुमा अग्र, उप्पलवण्णा महास्थविरनी कृद्धिवान्हरुमा अग्र, र पटाचारा महास्थविरनी विनय-

धरहरुमा अग्र थिइन्। धर्मकथिकहरुमा

समर्थ	अग्र धर्मदिन्ना महास्थविरनी तथा ध्यानी-
-------	---

भिक्षुणीगण	हरुमा अग्र नन्दा महास्थविरनी नै थिइन्। दिव्यचक्षु लाभीहरुमा अग्र
------------	--

सकुला	महास्थविरनी थिइन्। भद्रा बुण्डलकेशा महास्थविरनी तुरुन्त अभिज्ञालाभीहरुमा अग्र थिइन्। पूर्वानुस्मृतिवान्हरुमा अग्रगण्या त भद्रा कर्तानी महास्थविरनी नै थिइन्। भद्राकञ्चाना ५. स्थविरन् । उन ठार्भ हरुमा अग्र थिइन्। यी बाहेक सम २. भिक्षुणीहरु ४. ५. पाने बुद्ध-शासनमा घेरै थिए।
-------	---

साहू	बुद्ध-शासनमा दाताहरुको पनि दूलो महत्व थियो। साहू अनाथपिण्डिको दानयार्थ महान् थियो। त्यस तेलका सर्वश्रेष्ठ दानीहरुको नामावलीमा उनैको नामले प्रथम-स्थान
------	---

प्राप गरेको थियो। त्यसकारण उनलाई

समर्थ	दार्न उपासकमा अग्र पनि भनिन्थ्यो।
-------	-----------------------------------

उपासकहरु	यिन बाटेरुक उपासकहरुमा अह पनि
----------	-------------------------------

समर्थवान्‌हरु थिए। चित्तगृहपति उपासक धर्मकथिकहरुमा श्रेष्ठ थिए। चतुसंग्रह वस्तु उपकार गर्नेहरुमा अग्र हत्थालबक उपासक तथा प्रणीत दान गर्नेहरुमा अग्रमहानाम शाक्य थिए। वैशाली नगरमा बस्ते उग्र गृहपति नामक उपासक प्रशस्त दान गर्नेहरुमा अग्रगण्य थिए। संघ उपस्थाकहरुमा अग्र उग्र गृहपति तथा निश्चल प्रसन्न व्यक्तिहरुमा अग्र सूरवम्टठ थिए। व्यक्ति प्रसन्नहरुमा अग्र जीवक वैद्य र विश्वासीहरुमा अग्र नकुलपिता आदि वेरै समर्थवान्‌उपासकहरु थिए।

उपासिकाहरुमा पनि अग्रगण्या स्त्रीहरु कम थिएनन्। विशासा महोपासिकालाई दानकाव्यमा कसैले भेटाउन सकेका थिएनन्। बुज्जुत्तरा नामक उपाशिका बहुश्र तहरुमा श्रेष्ठ

थिइन्। मैत्री साथीहरुमा महारानी समर्थ श्यामावती र ध्यानीहरुमा राजगृहका उपासिकाहरु सुमन नामक महाजनकी छोरी उत्तरा नै थिइन्। प्रणीत दानगर्नेहरुमा अग्र सुप्पवासा कोलिय राजकुमारी थिइन्। रोगी सेवा गर्नेहरुमा। अग्र उपासिका सुप्पिया थिइन्। निश्चल प्रसन्नहरुमा कास्याग्ननी विश्वासीहरुमा अग्र नकुल माता, सुन्तु मात्रले प्रसन्न हुनेहरुमा अग्र कुररधर नामक देशमा रहेकी काली उपासिका थिइन्।

यस प्रकारले भगवान् बुद्धको शासन तथा धर्म-विनयमा एक से एक समर्थवान् श्रेष्ठ भिक्षु तथा भिक्षुणी, उपासक तथा उपासिकाहरु भए।

[चतुर्थ खण्ड]

परिच्छेद सत्रौं

भगवान् बुद्धले शासनघर मिष्ठु, मिष्ठुणी, उपासक
तथा उपासिकाहरु तयार पारी संसारमा शान्ति-धर्म प्रचार
गरी जेतवन-विहारमा चवालीसौं वर्षांबास बिताए । त्यहाँबाट
पनि ठाडँ ठाडँमा धर्मोपदेश गर्दै राजगृहमा आई गृधकूट
नामक पर्वतमा आएर आराम गरे ।
अपरिहानीय त्यस बखतमा भगवान्को उमेर अस्सी-
धर्मोपदेश बर्षपुगिसकेको थियो । राजा अजातशत्रुले
बज्जीहरुसित युद्ध-घोषणा गर्ने कुरा
सोचिरहेका थिए । भगवान् गृधकूट पर्वतमा आइपुगेका छन्
भन्ने सुनेका अजातशत्रुले वस्सकार नामक एकजना ब्राह्मणलाई

भगवान्कहैं गई वज्जीहस्तो हुरा बुझेर आऊ भनी पठाए। त्यो ब्राह्मण पनि भगवान् भए ठाउँमा गई सादर प्रणाम गरी एउटा आसन ग्रहण गरी बसे। भगवान्ले त्यस ब्राह्मणबाट अजातशत्रुको विचार-वृत्तान्त सुनिसर्कपछि यस प्रकारले आज्ञा गरे— “ब्राह्मण! जघसम्म ती वज्जीहरूले मैले केही दिनअगाडि सारन्द चैत्यस्थानमा बताएको सातवटा अपरिहानीय धर्म पालन गरीरहनेछन्, तबसम्म उनीहरूको परिहानी असभ्य छ, अर्थात् उनीहरूको कुनै प्रकारले हानी नोक्सानी हुनेछैन।”

यो कुरा सुनो वस्तकार ब्राह्मणले भने— “भगवन्! यी सातवटा नियममध्ये एउटाको मात्र पालन गरिरहे पनि कुनै प्रकारको हानी हुनेछैन भनेदेखिन्, सातैवटा नियम तिनी हरूले पालन गरिरहेका छन् भने अब भन्तु के बाकी रह्यो र?”

१ अपरिहानीय धर्मः—

(१) आपसमा बराबर जम्मा भई एकत्रित हुनु। (२) सबै एकगोल भई मिल्नु, सबै एकैमतो भई उठ्नु (उप्रति गर्नु), सबै मिलेर काम गर्नु। (३) प्रज्ञस गरी नराखेकोलाई प्रज्ञस नगर्नु, प्रज्ञस गरिराखेकोलाई नविगार्नु तथा प्रज्ञस गरिराखेको पूराना वज्जीहरूको धर्म (नीति) पालन गर्नु। (४) आपूभन्दा उमेरमा पाकाहरूको मान-सत्कार गर्नु तथा उनीहरूको आज्ञा मान्नु। (५) अन्यजनका स्त्रीहरूलाई तथा कन्याकुमारीहरूलाई बलात्कार गरी हरण नगर्नु। (६) आपना पूज्यस्थानमा तथा पूज्यहरूलाई पहिलेदेखिन् दिएर आप्नो पूजादि दान दिनु। (७) अदर्त् आदि धार्मिक श्रमण ब्राह्मणहरूको राम्रोसित हेरिचार गर्नु।” (दीर्घनिकाय)

यति भनी त्यो ब्राह्मण भगवान्‌लाई वन्दना प्रदक्षिणा
गरी फर्के ।

वस्सकार ब्राह्मण फर्किसकेपछि भगवान्‌ले आयुष्मान्‌
आनन्दलाई भनी राजगृहमा रहेका सकल भिक्षुबन्धुहरूलाई
त्यहाँ भेला गराए । सकल भिक्षुहरू जम्मा भइसकेपछि भगवान्‌
सभागृहमा गई धर्मासनमा वसी यस्तो आज्ञा गरे—“भिक्षु-
गण, जुन वेलासम्म तिमीहरूले यो सातवटा अपरिहानीय धर्म-
राख्रोसित पालन गरेर वसिरहने छौ, त्यस वेलासम्म तिमीहरू-
को, वृद्धि (उन्नति) बाहेक, अवृद्धि तथा परिहानी हुनेछैन ।

“ ती सातवटा अपरिहानीय धर्म यी नै हुन—

(१) भिक्षुहरू बराबर एकत्रित भई जम्मा हुनु ।

(२) सबै एकत्रित भई भेला हुनु, सबै एकत्रित भई
उठ्नु तथा सबै एकाठ भई काम-कारबाईमा लानु ।

(३) तथागतले प्रज्ञाप नगरेकोलाई प्रज्ञाप नगर्नु, प्रज्ञाप
गरिराखेको शिक्षा नियमलाई नविगार्नु, तथा प्रज्ञाप गरिराखेका
शिक्षा नियमको पालन गर्नु ।

(४) तृष्णाको वशमा नपर्नु ।

(५) आफूभन्दा उमेरमा पाको भिक्षुहरूको गौरवादि
मानसत्कार गर्नु तथा उनीहरूले भने बमोजिम गर्नु ।

(६) जंगलबासको अभिलाषा गर्नु ।

(७) स्मृतिवान्‌ भएर बस्नु, नआइसकेका शीलवान्‌
सब्रह्मचारीहरूको सुखकामना गर्नु ।

“ यी बाहेक अरु पनि छवटा अपरिहानीय धर्म छन्—

(८) सब्रह्मचारीहरूउपर अगाडि पछाडि जहाँ तहीं
कायिक मैत्रीभाव राख्नु ।

- (२) सब्रह्मचारीहस्तपर वाचिसिक मैत्रीभाव राखनु ।
- (३) सब्रह्मचारीहस्तपर मानसिक मैत्रीभाव राखनु ।
- (४) धर्मपूर्वक लाभ भएको चतुप्रत्यय वस्तु सब्रह्मचारी-हस्तमा बाँडिदिनु ।
- (५) सब्रह्मचारीहस्तसित समातस्पले शोल-पालन गर्नु ।
- (६) सब्रह्मरीहस्तले जस्तै श्रेष्ठोत्तम सम्यकदर्ढष्ट राखी बस्तु ।

यस प्रकारले भगवान्‌ले भिक्षुहस्तलाई अनेक तरहले अपरिहानीय धर्मोपदेश गर्दै ‘शील भनेको यस्तो हुनुपर्दछ, समाधी यस्तो हुनुपर्दछ, प्रज्ञा भनेको यस्तो हो । शीलको बृद्धि गर्दै लगेमा समाधीको फल महान् भण्ठ आउँछ । समाधी बृद्धि गर्दै लगेमा प्रज्ञाको फल महान् भण्ठ आउँछ र प्रज्ञा बृद्धि गर्दै लगेमा चित्त आसवबाट मुक्त हुन्छ ।’ भनी दया वंवक भिक्षुहस्तलाई संभाइदिए ।

त्यसको केही समयपछि भगवान् त्यहाँबाट राजगृह र नालन्दाको बीचमा रहेको अम्बलटिक नामक बनमा गए ।

त्यहाँ पनि भगवान्‌ले अनेकविध शील, समाधी तथा प्रज्ञाको बारेमा भिक्षुहस्तलाई उपदेश दिए । त्यहाँबाट भगवान् नालन्दमा पावारिकम्ब नामक बनमा गए । त्यहाँ पनि धर्मोपदेश गर्दै केही दिन बसी पाटलिग्रामतफे गए । त्यस प्राममा रहेका उपासक उपासिकाहस्तलाई अनेक प्रकारले धर्मोपदेश गरी तिनीहस्तलाई स्वर्ग र मोक्षको बाटो देखाइ-दिए । त्यहाँबाट उनी कोटी नामक गाउँमा पुगे । त्यहाँ पनि आर्यशीलादिको बारेमा उपदेश दिई केही दिन त्यहीं आराम लिई नादिक नामक गाउँमा गए । त्यहाँबाट वैशाली नगरमा

पुगे । वैशाली नगरमा अम्बपालीको आम्रपलभा चसी भिक्षु-हरुलाई जम्मा गरी ‘सृतिवान् भएर रहनु नै बुद्धहरुको अनुशासन हो’ भनी सतिपठ्ठानको उपदेश गरे । त्यहाँ केही दिन व्यतीत गरी धेरै भिक्षुहरु साथमा लिई त्यहाँबाट वेलुव नामक गाउँमा गए ।

वेलुव-प्राममा पुगेपछि अनेक शकारले भिक्षुहरुलाई उपदेश दिंदै शास्ताले यस्तो आज्ञा गरे,—“भिक्षुगण ! वर्षाकाल आइपुग्यो । अब तिमीहरु पनि आफ्ना भगवान्को आफ्ना मित्रहरुकहाँ, चिन्हेजानेकहरु-अन्तिम वर्षावास कहाँ तथा विश्वासीहरुकहाँ गई वर्षावास गर्न जाऊ । म चाहि यही वेलुव-प्राममा नै वर्षावास गर्दछु ।

भगवान्को आज्ञा मानी सकल भिक्षुहरु वैशाली नगरको चारैतिर वर्षावास गर्न गए । भगवान् बुद्ध त्यहीं वेलुवमा नै वर्षाकाल बिताउन बसे ।

भगवान्को पैतालीसौं तथा अन्तिम वर्षावास पनि यहीहो । वर्षावास गरिरहेकै अवस्थामा शाक्यमुनि भगवान्लाई ढूलो रोग लाग्यो । उनले सकल पीडालाई ध्यानबलले सहिरहे । आखिरमा शारांशिक वेदनालाई ध्यान-बलने नै दमन गरी आफ्नै वोर्यबलले रोग निको पारे । त्यसपछि एकदिन विहारको पछिलितरको एउटा खलमनि रहेको बुद्ध-शासनमा ओसनमा बसिरहेका थिए । त्यही बेला गुरुमुष्ठि छैन त्यहाँ आयुष्मान् आनन्द आई भगवान् विरामी हुँदा आफ्नो मनमा उत्पन्न भएको दुःख र शोकका कुराहरु भगवान्लाई बताए । भगवान्को

अन्तिम उपदेश था अववाद सुन्ने अभिलापा उत्पन्न भएको कुरापनि भने। अनि महाकार्यालयिक त्रैलोकाचार्य भगवान्नुले आनन्द स्थविरलाई आमन्त्रण गर्दै यस्तो आज्ञा गरे—

“आनन्द ! अब मसित निमीहरूले पाउनु पर्ने केही बाँकि रहेन। धर्मको विषयमा मसित गुरुमुष्टि भएको होइन*। मैले बताउनु पर्ने कुराहरू जम्मै बताएमकैको छु। अब मेरो उमेर पनि अस्पोवधेको भैसकेको छु। बृहो भैसकेको छु। मेरो शरीर जीर्ण भैसकेको छु। पुरानो थोत्रो गाडा जस्तो भैसकेको छु। त्यसो हो तार्नि, आनन्द, जुन चेला तथागत (म) समापत्ति ध्यानमा बस्थन्, त्यन्तेला उनको (मेरो) शारीरमा कुनै प्रकारको दुखको अनुभव हुँदैन। तस्मान्, आनन्द ! अनन्य शरण भई, आफ्नो द्वोप आफै भई, आफ्नो शरण पनि आफै भई बस्ने कोशिश गर। धर्म ढीप, धर्म शरण भएर बस्ने यत्त गर। अन्य शरण भएर बस्ने प्रवत्तन नगर ! ”

एकदिन विहान सबैरै पात्र चीवर धारण गरी वैशाली नगरमा भिक्षाटन गरी भोजन गरिसकेपछि आनन्द स्थविरलाई साथमा लिई दिनको समय व्यतीत गर्न भगवान् चापाल नामक वनमा गए। त्यहाँ भगवान्नु आनन्द स्थविरलाई “आनन्द ! इच्छा गरे भने तथागतहरू शृद्धिवलद्वारा कल्पान्त-सम्म पनि बाँच्न सक्दछन्।” भनी तीन-तीन पटकसम्म आज्ञा गर्दा पनि आनन्द स्थविरले “त्यसोभाग भन्ने ! कल्पान्तसम्म रहनुहोस् त” भनी प्रार्थना गर्न सकेका होइनन्। त्यसपछि भगवान्नु “समयलाई बुझ” भनी आज्ञा गरेपछि आनन्द

* तथानन्द, तथागतस्स वस्मेसु आचरिणमुट्ठि। — (दीघनिकाय)

स्थविरले भगवान्‌लाई बन्दना गरी त्यहींको षडा रुखमनि
गएर बसे ।

आनन्द गणको पक्कै छिनपछि वशवर्ती मार आई
भगवान्‌लाई प्रार्ना गरे— “ भन्ते ! चाँडै महापरिनिर्वाण
हुनुहोस् ！” यसरी अ पर मारले भगवान्‌लाई यस्तो भनेको
यसपटक मात्रै होइन । अगाडि पनि थेरै
मारको प्रार्थना पटक मारले महापरिनिर्वाणको निंति
प्रार्थना गर्न आएका थिए । त्यस बेला
मारले भगवान्‌बाट यस प्रकारको उत्तर पाएका थिए— “ हे
मार ! जुन बेलासम्म मेरो शासनमा धर्म बुझेका, धर्मधर तथा
शासनवर भिक्षु, भिक्षुणी, उपासक तथा उपासिकाहरू
एक-से-एक समर्थवान् हुँदैनन्, त्यस बेलासम्म म परिनिर्वाण
हुँदिन । ”

त्यसकारण अब त्यो मार आई प्रार्थना गर्न थाले—
“ भन्ते ! तपाईंको शासनमा एक-से-एक समर्थवान् भिक्षु,
भिक्षुणी, उपासक तथा उपासिकाहरू भैसके । अब चाँडै
परिनिर्वाण हुनुहोस् । ”

त्यसपछि, मारको प्रार्थना पनि भणको तथा पहिले पनि
उनलाई बचन दिइराखिसकेको हुनाले, केरि कल्पान्तसम्म
बसलाई पनि कमैले प्रार्थना नगरेको हुनाले, भगवान् तथागतले
मारलाई आज्ञा गरे— “ आजको तीनमहीनापछि तथागत
(म) परिनिर्वाण हुनेछ । ” यस प्रकारले मारलाई महापरिनि-
र्वाण हुने बचन दिई भगवान्ले आयुसंस्कार छाडिदिए । त्यस
बेष्टमा अति भयानक तरीकाले भूकूप भयो ।

भूकम्प भएको देखी आनन्द स्थविर, के कारणले भूकम्प भयो भनी, भगवान् बसेको स्थानमा गई भूमिकम्पको कारण सोधे । भगवान्‌ले यसरी आज्ञा गरे - “आनन्द ! भूमिकम्प

हुने कारण आठबटा छन् । के के भने, आनन्द स्थविरको (१) यो महापृथ्वी पानीमाथि प्रति-
प्रार्थना स्थित भैरहेको छ । पानी हावामाथि प्रतिस्थित छ । हावा ओकाशस्थ छ ।

त्यस्तो समय आउँछ, जुन समयमा वेस्सरी हुरी आई पानी चल्न थाल्दछ, पानी चलेपछि भूमिकम्प हुन थाल्दछ ।

(२) शृदिवान् श्रमण ब्राह्मण अथवा देवताहरूले पनि भूकम्प गराउन सक्दछन् ।

(३) बोधिसत्त्व तुषित लोकबाट वर्ली स्मृतिपूर्वक मातृ-
गर्भमा प्रवेश गर्न समयमा पनि भूकम्प हुन्छ ।

(४) बोधिसत्त्व मातृगर्भबाट स्मृतिपूर्वक निस्कने समयमा पनि भूकम्प हुन्छ ।

(५) तथागतलाई सम्यक् सम्बोधिज्ञान अधबोध हुने बेलामा पनि भूकम्प हुन्छ ।

(६) तथागतले अनुत्तर धर्मचक्र चलाउने बखतमा पनि भूमिकम्प हुन्छ ।

(७) तथागतले स्मृतिपूर्वक आफ्नो आयु संस्कार छोड्ने बखतमा पनि भूकम्प हुन्छ ।

(८) तथागत अनुभादिशेष महापरिनिर्वाण हुने बख-
तमा पनि भूकम्प हुन्छ ।

आनन्द, यी आठ कारणले लोकमा भूकम्प हुन्छ । यीमध्ये यो चाहिं भूकम्प तथागतले (मैले) आफ्नो आयु संस्कार

स्मृतिपूर्वक छोडेकोले भएको हो । आजको तीन महीनापछि
मेरो परिनिर्वाण हुनेछ ।”

भगवान्को यस्तो कुरा सुनी आनन्द स्थविरले भगवान्-
लाई कल्पान्तसम्म रहनुहोस् भनी प्रार्थना गरे । अब पछि
परिसक्यो भनी भगवान्ले स्वीकार गरेनन् । आनन्द स्थविरले
अश्रुमुखी भई दुःख मानेको देखी भगवान्ले उनलाई अनेक
प्रकारले संयोग र वियोगको उपदेश दिई बोध गराए ।

तदउपरान्त भगवान् कुटागार शालामा गई आनन्द
स्थविरलाई भनी वैशाली नगरमा रहेका सकल भिष्ठुहरूलाई
जस्मा गराउन लगाए । अनि तिनीहरूलाई आफूले अबबोध
गरिराखेको चारबटा सतिपट्ठान, सम्यग्प्रधान, चारबटा क्षुदि-
पाद, पञ्चन्द्रिय, पञ्चबल, सप्तबोध्यज्ञ तथा आर्याष्टाङ्गिक
मार्गादि ज्ञान-गुण-धर्मको उपदेश दिई भगवान्ले भने—
“ भिष्ठुगण ! संस्कार भनेको चीज नित्य कहिल्यै हुँदैन । यसको
स्वभावै विनाश तथा अनित्य हुनु हो । त्यसकारण, भिष्ठुगण,
तिमीहरू अप्रमादी होऊ, कुनै कुरामा नभूली गुण धर्म संपादन
गर्दै आफ्नो जीवन सुधार्ने कोशिश गर ! आजको तीन मही-
नापछि तथागतको (मेरो) परिनिर्वाण हुनेछ ।”

यस्तो अबवाद दिश्सकेपछि भगवान्ले फेरि आङ्गा
गरे— “म बूढो भैसकेको छु । मेरो आयु पनि अब धेरै हैन ।
तिमीहरूसित हुट्टिने चेला नजीकै आइसकेको छ । प्रमादलाई
छाडी तिमीहरू शीलबान् होऊ, स्मृतिबान् होऊ । सुसमाहित
भई चिंतको रक्षा गर्ने प्रयत्न गर । जसले अप्रमादी भई

विनय-धर्ममा लागी जन्म मरणको दुःखबाट छुटकारा पाउछै,
त्यही यस संसारको दुःखको बन्धनबाट मुक्त हुन्छ ।*”

* “ परिपक्को वयो मर्हुं परित्तं मम जीवितं ।
पहाय वो गमिस्सामि कतम्मे सरणमत्तनो ॥
अप्पमत्तो सतिमन्तो सुसीला होथ भिक्खवे ।
सुसमाहितसङ्कृप्तो सचित्तमनुरक्षय ॥
वो इमर्स्म घम्म विनये अप्पमत्तो विहेस्सति ।
पहाय जातिचांसार दुक्कस्पन्नं करिस्सति ॥ (दीघनिकाय)

परिच्छेद अठारौं

भगवान् बुद्ध परिनिर्वाण भएर जाने भए भन्ने समाचार
मिक्षुणी-आश्रममा पनि पुग्यो । यो खबर सुनेका प्रजापती
गौतमी हत्तरपत्त दौडौदै गई आफू पनि परिनिर्वाण हुने ईच्छा

भगवान्को समक्ष प्रकट गरिन् । भगवान्को	
प्रजापती गौतमी	यिनी पनि अब एकसय बीस वर्ष पुगिहा-
र	लिन् भनी परिनिर्वाणको वचन दिए । अनि
यशोधरा देवीको	महास्थविरनी गौतमी अनैक शृङ्खि
परिनिर्वाण	प्रातिहार्य देखाउँदै परिनिर्वाण भएर
	गइन् । त्यसपछि महास्थविरनी यशोधरा
देवी पनि अपराध क्षमा मागी भगवान्को वचन लिई नाना	प्रकारले शृङ्खि प्रातिहार्य देखाउँदै परिनिर्वाण भएर गइन् ।

एकदिन, विहान सबैरै देवाधिदेव शाक्यमुनीन् ।
भगवान् बुद्ध पात्र चीवर धारण गरी वैशाली नगरमा भिक्षाटन
गर्ने गए । त्यस बेला आनन्द स्थविरलाई ‘यो तथागतको
अन्तिम अवलोक हो’ भनी आज्ञा गरी नगर अवलोकन गर्दै
भण्ड नामक राउँमा पनि गए । त्यहाँबाट भोग नामक नगरमा

आनन्द-चैत्यस्थानमा गए । त्यहाँ भिक्षु-	
तथागतको धर्म	गणहरूलाई भेला गरी यस्तो आज्ञा
भन्दैमा	गरे— “भिक्षुगण ! कुनै भिक्षुले पनि
स्वीकार नगर्नू	‘यो तथागतको धर्म हो, यो तथागतको विनय हो, यो मैले तथागतबाट सुनेकोहु’
भन्दैमा तिमीहरूले	तुरन्त प्रश्नसा अथवा निन्दा

नगर्न् । पहिले त्यस कुरालाई सूत्रविनयादि धर्ममा मिलाई हैन्, यदि मिलने रहेछ भने ‘यो निश्चय प्राप्ति तथागतको धर्म तथा उपदेश हो’ भनी स्वीकार गर्न् । यदि मिलने रहेनछ भने ‘निश्चय पनि यो तथागतको उपदेश होइन’ भनी त्यसलाई त्यागिदिन् !

“ त्यसै, फलानो स्थानमा बस्ने महासंघले भनेका, फलानो स्थानमा बस्ने धर्मधर स्थविरहरूले भनेका, फलानो स्थानमा बस्ने विनयधरहरूले भनेका भनी जिही गरे तापनि कुरन्तै त्यस कुरालाई प्रशंसा अथवा निन्दा नगरी त्यस कुरा तथा उपदेशलाई सूत्रविनयादि धर्ममा मिलाउँदा मिलदछ भने ‘निश्चय पनि यो तथागतको धर्म हो, विनय हो’ भनी स्वीकार गरी ग्रहण गर्न्, यदि मिलैन भने ‘यो त तथागतको धर्म होइन, विनय होइन’ भनी त्याग गर्न् !”

भगवान् बुद्ध कैही दिन त्यही बसी भिष्महरूलाई शील समाधि तथा प्रज्ञाको उपदेश दिइरहे । त्यसपछि पावानोमक नगरतर्फ प्रस्थान गरे । त्यहाँ उनी चुन्द नामक नकर्मी-

पुत्रको आश्रवनमा गएर बसे । भगवान्

भगवान्को बुद्ध त्यहाँ आएका छन् भन्ने खबर अन्तिम भोजन सुनी चुन्द-नकर्मीपुत्रले भगवान् प्रमुख सकल भिष्म संघलाई प्रणीताकारपूर्वक भोजनदान दिए । भगवान्को अन्तिम भोजन यही थियो ।

त्यस आश्रवनबाट पनि भगवान् ककुथ नामक नदीको तिरमा पुगी स्नान गरे । त्यहाँबाट पनि हिरण्यनदी पारी स्थित कुशीनगरमा पुगो । त्यहाँ मल्ल राजाहरूका उपर्वतन नामक शालोद्यान एझ्डा थियो । त्यस उद्यानमा दुइटा

शाल-बृक्षको बीचमा, आनन्द स्थविरलाई भनी, एउटा आसन बनाउन लगाए । त्यस आसनमा, उत्तरतर्फ सिरान गरी, भगवान् सिंहशैया गरी शयन गरे ।

त्यस मुहूर्तमा ब्रह्मादि अनेक देवगणले भगवान् बुद्धलाई सुगन्धयुक्त पुष्प तथा दिव्यअन्तरद्वारा पूजा गर्न आए ।

आनन्द स्थविरलाई ढाकी भगवान्ले यस्तो आज्ञा गरे—“ आनन्द ! सुगन्धयुक्त दिव्य पुष्प धूपादिले पूजा गर्दैमा तथागतलाई सत्कार, गौरव, मान तथा पूजा गरेको ठहरिदैन । आनन्द ! जुन भिक्षु अथवा भिक्षुणीले तथा उपासक अथवा उपासिकाले धर्मलाई आदर राखी, तदनुसार अभ्यास गरा धर्मान्वरण गर्दछ, त्यसले तथागतलाई सत्कार गरेको, मान गरे तो, गौरव गरेको तथा परमोत्तम पूजा सामार्पिले पूजा गरेको उहाँद्वारा । ”

त्यस समयमा अर्थात् भगवान्को अन्त्यावस्थामा त्यहीं महाब्रह्मादि अनेक देवगण जम्मा भैरहेका थिए । तिनीहरू-

मध्ये कोही भगवान्को अन्त्य आइपुयो दर्शनीय चार स्थान भनी नाना तरहले विलाप गरिरहेका थिए । आर्यज्ञान लाभी कोही देवता-हरू ‘ सकल संस्कार अनित्य हो । संस्कारित वस्तु सदा नित्य भएर रहेदैन ! ’ भनी धर्मसंवेग प्राप्त गरेर बसिरहेका थिए ।

त्यस अन्त्य अबस्थामा भगवान्ले आनन्द स्थविरलाई भने—“ आनन्द ! यी चारवटा स्थान—बुद्ध जन्मेको स्थान लुम्बिनी, बुद्धत्रय प्राप्त गरेको स्थान बुद्धगया, धर्मचक्र चलाउन एको स्थान ऋषिपत्तन (सारनाथ), महापरिज्ञिकार्मा भपङ्को

स्थान कुशीनगर — दशनीय छन्। ती स्थानहरूको दर्शनले श्रद्धालु जनलाई रंगेग उत्पन्न भई श्रद्धा र शक्ति लाभ भई अति पुण्य प्राप्त हुनेछ ।”

त्यसै वेला आनन्द महास्थविरले स्त्रीहरूसित कस्तो व्यवहार गर्नु पछी भनी विन्नी गरे । मुख नहेन्टु, मुख हेन्टु
पर्ने अवस्थामा कुरा नगर्नु, कुरा गर्नु
स्त्रीहरूसितको पर्ने अवस्थामा मृतिलाई सहाली होश
व्यवहार राखेर वस्तु भनी भगवान्ले उत्तर दिए ।

भगवान्ले फेरि आनन्द स्थविरलाई सम्बोधन गर्दै आज्ञा गरे— “आनन्द ! स्तूप बनाउन योग्य अस्थिधातु चारवटा छन्— तथागतहरूका अस्थिधातु स्तूप बनाउन योग्य छन्, प्रत्येक बुद्धहरूका अस्थिधातु स्तूप स्तूप बनाउन योग्य बनाउन योग्य छन्, अर्हतहरूका अस्थि-
अस्थिधातु धातु स्तूप बनाउन योग्य छन्, चक्रवर्ती राजाहरूका अस्थिधातु स्तूप बनाउन योग्य छन् । यी चार प्रकारका अस्थिधातु स्तूप बनाउन योग्य छन् । जुन स्तूपहरू देखेर ‘यो तथागतको स्तूप हो, यो बुद्धको स्तूप हो, यो अर्हत्को स्तूप हो, यो चक्रवर्ती राजाको स्तूप हो’ भनी श्रद्धालु व्यक्तिहरूले आफ्नो चिन्तलाई प्रसन्न पारी श्रद्धा भक्ति उत्पन्न गरी कुशल चेतना प्राप्त गढ़ पुण्यलाभ गर्न सक्छन् ।”

आनन्द स्थविर भगवान् परिनिर्बाण भएर जान आटे भनी साङ्घै दुःखित हुँदै दुवै हात आफ्नो टाउकोमा राखी एट्टा कुनामा गई रोइरहे । यो देखेर आनन्द स्थविरलाई छाकी भगवान्ले धर्मोपदेश गरे— “आनन्द न रोऊ,

आनन्द स्थविरको धैर्य गर ! जुनसुकै वस्तु पनि एक-
विलाप दिन विनाश भई वियोग हुन्छ भनी मैले
तिमीलाई भनेको थिइन ? यस संसारका
प्राणीहरू सबैले एकदिन मनै पर्दछ । संसारै अनित्य छ भनी तिमीले
कसरी नबुझेको ? रुने किन, धैर्य राख ! तिमी सान्है भाग्य-
मानी छौ, भगवान्‌को उपस्थाक हौ, दीर्घकालसम्म भगवान्‌को
मनलाई सन्तोष पारी सेवा गरेका छौ ! तिमी पनि दुःखवाट
चाँडै मुक्त हुनेछौ ।”

त्यस समयमा कुशीनगरमा सुभद्र नाम गरेका एकजना
पारब्राजक थिए । भगवान् आजै परिनिर्वाण भएर जान आँटै
भन्ने खबर सुनी ‘बुद्ध भनेका अत्यन्त दुर्लभ हुन्छन् भनी मेरा
गुरुजनहरू भन्दछन्’ भनी दौड्दै भगवान् भएको स्थानमा
गए । तर, आनन्द स्थविरले अन्तिम वेलामा कष्ट दिनु उचित
पदन भर्ना त्यस सुभद्रलाई भगवान्‌सित भेट्न दिएनन् ।

अनि भगवान्‌ले यो कुरा थाह पाई आनन्द स्थविरलाई
डाकी यस्तो आज्ञा गरे—“आनन्द ! संसारमा बुद्ध भनेका
दुर्लभ हुन्छन् । त्यस्ता दुर्लभ बुद्धको दर्शन गर्ने, तथा उनी-
सित कुरा गर्ने समय अलिङ्गित मात्रै बाँकी छ । केही समय-

पछि तथागतको दर्शन पाइने छैन ।

अन्तिम श्रावक त्यसकारण सुभद्रलाई यहाँ पठाऊ । उनी
भगवान्‌लाई कष्ट दिने नियतले आएका
होइनन्, धर्म बुझन् भनी आएका हुन् ।”

भगवान्‌को आज्ञा सुनो आनन्द स्थविरले उनलाई
भगवान्‌को लगिदिए । उनी पनि भगवान्‌लाई सादर प्रणाम
गरी अग्रिलितर बसे । अनि उनके यसरी प्रश्न गरे—“भन्से !

सचैले आफनो सम्प्रदाय श्रेष्ठ भनी भन्दछन् । यो कुरा ठीक हो कि बेठीक ?”

भगवान्‌ले भने - “सुभद्र ! तिम्रो यो प्रश्नको जवाफ दिने बेला यो होइन । तर, तिमीलाई मधर्मोपदेश गर्दछु, सुन । ”

यति भनी भगवान्‌बुद्धले निम्न उपदेश दिएः

“ सुभद्र ! जुन धर्माविनयमा आर्याष्टांगक मार्ग छैन, त्यस धर्माविनयमा श्रमणहरू पनि हुँदैनन् । जुन धर्माविनयमा अर्याष्टांगिक मार्ग हुन्छ, त्यस धर्माविनयमा श्रमणहरू पनि हुन्छन् । सुभद्र ! भिक्षुहरूले राम्ररी धर्माचरण गरेर बसे भने यस लोकमा अर्हत्हरू बिलाउने हैनन् । ”

यो धर्मोपदेश सुनी सुभद्र परिव्राजक अर्हत् भए । अर्हत् भैसकेपछि भगवान्‌सित प्रब्रज्या र उपसम्पदा मागिलिई भगवान्‌सितै परिनिर्वाण भएर गए । भगवान्‌को अन्तिम श्रावक तथा भगवान्‌सितै परिनिर्वाण भएर जाने श्रावक यी आयुष्मान् सुभद्र हुन् ।

सुभद्रलाई उपदेश दिइसकेपछि भगवान्‌ले आनन्द स्थविरलाई डाकी यस्तो आज्ञा गरे—“ आनन्द ! निर्वाण भैस-

धर्म नै	केपछि तिमीहरूको मनमा ‘ अब उपदेश
शास्ता हुन्	दिने गुरु भएन, अब हाम्रा शास्ता
	छैनन् ’ भझे भावना पर्न सक्दछ । तर
	आनन्द, त्यस्तो मनमा लिनु हुआ ।

आनन्द ! जुन धर्म र विनय मैले तिमीहरूलाई देशना गरी प्रज्ञाति गरिराखेको छु, त्यही धर्म र विनय, म नभैसकेपछि, तिमीहरूको शास्ता हुनेक्कद । ”

भगवान्ले केरि भने—“आनन्द! आजकल जसरी भिक्षुहरू परस्पर आपसमा कुरा गर्दा ‘आवुसो’ भनी संबोधन गङ्गन्, मनभावच्छि त्यतरी नै संबोधन रा कुरा नगर्नू। त्यस बेला आफूभन्दा दूलालाई ‘आयुष्मान्’ अथवा ‘भन्ते’ भनी संबोधन गर्नू र आफूभन्दा सानालाई ‘आवुसो’ भन्नू। भिक्षुहरूको मनमा कुनै कुराको शंदैह बाँकी छ भने अहिलेसम्म समय छ, तथागतसिन सोध्नू!”

त्यस समयमा त्यहाँ उपस्थित त्यतिका भिक्षुहरूमध्ये कसैको मनमा पनि बुद्ध, धमे, संघ तथा शिक्षाको बारेमा कुनै प्रकारको शंदैह नरहेको हुनाले महास्थ-अन्तिम उपदेश विर आनन्दले भगवान्लाई बिन्ति गरे—“भगवन्! यस परिषद्मा शंका भएका भिक्षुहरू कोही छैनन्, सबै सुप्रसन्न छन्।”

अनि भगवान्ले भिक्षुहरूलाई संबोधन गरी भने—“भिक्षण! संस्कार जस्मै अनित्य भन्ने बुझी अप्रमादी भई राम्रारी स्मृति राखी गुण-धर्म संपादन गरिलिने प्रयत्न गर!” भगवान् बुद्धको यही वाक्य अन्तिम उपदेश भयो।

तदनन्तर भगवान् प्रथम ध्यानमा बसे। त्यसपछि क्रमै-सित द्वितीय ध्यानमा, तृतीय ध्यानमा, तथा चतुर्थ ध्यानमा बसे। चतुर्थ ध्यानपछि आकाशानन्त्यायतन भन्ने अरुपी ध्यानमा बसे। त्यसपछि अकिञ्चन्त्यायतन भन्ने महापरिनिर्वाण अरुपी ध्यानमा बसे। अनि नैवसंक्षाना-संज्ञायतन नामक अरुपी ध्यानमा बसे। त्यसपछि निरोधसमापत्तिमा बसे। तदनन्तर, केरि क्रमैसित प्रथम ध्यानसम्म बर्ले। फेरि, प्रथम ध्यानपाठ क्रमैसित

चतुर्थ ध्यानसम्म पुगे । अनि त्यम् ध्यानबाटै महापरिनिर्वाण भए ।

यस प्रकारले, महाकार्णिक तथागत आम्यग्रन्थबुद्ध, अस्सी-
बर्ब संपूर्ण भएकै दिन, वैशाख-पूर्णिमाको रात्रीको तृतीय
प्रहरमा, एकल संस्कारको अनित्य भाव देखाई, आफू स्वयं
निर्दर्शन भई, अनुपादिशेष महापरिनिर्वाण भएर गए । त्यस
बखतमा त्यहाँ अति भयानक महाभूकंप पनि भएको थियो ।

[पञ्चम खण्ड]

परिच्छेद उचाइसाँ

आयुष्मान् अनुरुद्धले, आयुष्मान् आनन्दको आशा
लिई, कुरीनगरका राजाहस्कहाँ भगवान् परिनिर्वाण भएको
समाचार भन्न पठाए। तिनीहसु सबै त्यहाँ उपस्थित भई, नगर
सबै धजा पताकादिले सिंगारी, तूर्यनाथ
आदहनोत्सव गराउनलागाई भगवान्मृतो मृतदेह नगरभरि
घुमाई, जात्रा गरी, नाना सुगन्धित धूप
पुङ्गादिले पूजा गरी सातदिसस्तम्भ आदहनोत्सव भजाइरहे
त्यस्तप्ति भगवान्मृतो मृतदेह नगरको। पूर्व ढोकाबाट नगरबाहिर
ल्पाई मुकुटबधेका भन्ने, मललुराजाहस्को पूजनीय, स्थानमा

ल्याए त्यहाँ चिता बनाई चक्रवर्णी राजाहरू दो मृतदेहलाई फैं
सर्यों थान सेनो कपड़ाले, भगवानको मृतदेहलाई, वेरी
चितामा राखे ।

त्यसै चेला महाकाश्यप महास्थविर पांचमय भिशुगण-
सहित कुशीनगरबाट पावा नगरनिर आइरहेका थिए । पउटो
स्त्रवमनि विश्राम गरिररेका बख्तमा
महाकाश्यप स्थविरको आजीवक पक्जना बाटोमा आउरहेको
कुशीनगर गमन देखी महाकाश्यपले उनीसित मोधे—
“आवुनो ! तथागतलाई चिन्हेका छौ ?
चिन्हेका छौ भने अचेल वहाँ रहनु भएको छ, थाह छ ? ”

“तथागतलाई मैले चिन्हे को छु । वहाँ मल्लराजाहरूको
शालोद्यानमा परिनिर्वाण हनु भएको आज भानदिन भैमक्यो ।
म त्यही आदहनोत्सव तरर देवनाहरूको वष्टि गरेको फूल एउटा
पनि लिएर आएको छु । ” भनी आफ्नो हानमा भएको मन्दार
फूल देखाए । यो कुरा मुन्नामाथ आस्त्रव श्रय नभैमकेका भिशु-
हरू त्यही बाटोमा मूँछित हुँदै रुन थाले । आस्त्रव श्रय भैमकेका
भिशुहरू ‘सकल संस्कार अनित्य हो ’ भनी धर्म विनय संकरे
त्यसै बसिरहे ।

उता कुशीनगर-मुकुटघन्धन स्थानमा मल्ल राजाहरू
सबै मिली चितामा अग्नि हाले । तर आगो बलेन । अनेक
उपाय गर्दा पनि चितामा आगो बाल्नै सकेनन् । सकल नरना-
रीले आश्चर्य अद्भुत माने । सबै गएर
चितामा आयुष्मान् अनुरुद्धसित यसको कारण
अग्नि बलेन सोधे । आयुष्मान् महाकाश्यप आइरहेका
छन्, उनी आएर भगवान्को श्रीचरणमा

शीरले बन्दना नगरेसम्म आगो बलैन भनी आयुष्मान् अनुरु-
द्धले जवाफ दिए ।

महाकाश्यप महास्थविर पनि भिक्षुसंघ सहित त्यहाँ
आइपुगे । भगवान्‌को मृतशरीरलाई तीनपलट परिक्रमा गरी
शिरसा बन्दना गरे । भिक्षुसंघले पनि बन्दना गरे । तिनीहरूले

बन्दना गर्न भात्रै के सिध्याएका थिए,
धातु-पूजा चितामा आफसेआफ आगो बलेर
आयो । अनि भगवान्‌को अधिष्ठानानुसार

चारवटा दन्त धातु, कपाल धातु तथा दुइवटा अक्ख धातु
बाहेक अ सबै अस्थि, 'रायो,—' को गेडा जत्रा, 'कनिका'
जत्रा, र 'मूर्गी' जत्राको रूपले गोल-गोल आकारका भएर
गए । योभन्दा आश्वर्यको कुरो त यो भयो कि भगवान्‌को मृतदेह
बेरी राखेका सर्याँ थान कपडामा सबभन्दा भित्रपट्टिको एक
तह र सबभन्दा बाहिरपट्टिको एक तह कपडा ज्यूँ का त्यूँ रह्यो,
आगोले छोएन । यस प्रकारले शारीरिक धातु जम्मै गोलगोल
गेडो भएर गैसकेपछि आकाशबाट सुगन्ध जल्को वृष्टि भई
चिताको आगो जम्मै निभ्यो ।

आचार्य भैरहेका द्रोण नामक ब्राह्मणले ‘यसरी भगडा गर्नु’ उचित भएन’ भन्ने मनमा लिई त्यहाँ उपस्थित सळल जनको अगाडि यस्तो भाषण गरे - “भो वीर क्षत्रियजन ! जुन अनुन्तर सम्यग्मन्मुद्भ भगवान्तुले मन्त्रकरुणाको धर्मोपदेश दिएर जानुभो, उनै भगवान् शाश्वत्यमुनिको शारीरिक अस्थिधातुको कारणमा, अमानुषिक तरीकाले परस्पर शस्त्र प्रहार गरी रगतको खोलो बगाई लडाईं गर्नु कदाचित् रामो काम होइन । अहिंसाका पूजारीको अस्थिधातु सबैलाई भागशान्ति बाँडेर लिनु नै उचित होला । यसो गरेमा सकल जनलाई पुण्य पनि प्राप्त हुनेछ । त्यसकारण यो आठ देशको निति आठ भाग लाओ ।”

आचार्य द्रोणले अति वोषणा गरी सबैले सुन्ने गरी यो श्लोक पढेर सुनाए —

सुणन्तु भोन्तो सम एक ब्राह्मण,
अद्वाक बुद्ध अहु खन्तिवादी ।
नहि साधुयं उत्तम पुग्नाल्पस,
सरीर भागे सिया सम्प्रहारो ॥
सब्बेव भोन्तो सहिता समरगा,
सम्मोद माना करोमट्ठ भागे ।
वित्थारिका होन्तु दिस्यसु थूपा,
बहुज्जनो चकखुमतो पसन्ना ॥ (दी०)

(भावार्थ : सज्जनहरू हो ! ह्यमा यी बुद्ध शान्तिवादी हुन् । उनै शान्तिवादी तथा अहिंसावादी भगवान्को धातुको निति आपसमा भगडा गर्नु मनुष्योंचित काम होइन । बरू

हामी सबै मिली भागशान्ति गरी बाढौं, जम्मा आठभाग हुने छन्। यसो गरेको खण्डमा संभारका धेरै भागमा चैत्य बन्ने छन् र अनि ती चैत्यहरूको दर्शन गरी सकल मनुष्य प्रसन्न (सुखी) हुने छन्।

द्रोणाचार्य्यको यस्तो न्याययुक्त तथा धर्मयुक्त कुरा सुनी त्यहाँ उपस्थित सकल जनको चित्त बुझ्यो ! अनि अस्थिधातु आठ भाग गरियो। भाग लाज्जे धातु-विभाग द्रोण आचार्य्यले दन्त-धातु एउटा कसैले नदेख्ने गरी आफ्नो पगरोमा लुकाए। यो देखेका शक्कदेवेन्द्रले देवानुभावले त्यो लुकाइरा-खेको धातु लिएर देवलोकमा पुऱ्याए। त्यहाँ अत्यन्त भक्त्यादरले पूजा सत्कार गरी राखिछाडे। भाग लाइसकेपछि द्रोण ब्राह्मणले आफ्नो पगरीको दन्त-धातु खोज्दा नपाई मनमा सान्है पीर माने। तर, कसैलाई केही भज्ञ नसकी, मल्ल राजाहरूसित अस्थिधातु भरिदिएको 'कुम्भ' (मानो) एउटा मागेर लिए।

पिप्पलिवन नामक देशका मोरिय (मौर्य) हरू पनि भगवान् परिनिर्माण भए भन्ने समाचार सुनी अस्थिधातु मास्न कुरीनगर पुगो। अस्थिधातु बाँडिसकेको र सिद्धिसकेको हुनाले भगवान् को "दिपमो गई, त्यहाँ बाँकिरहेको, गोल तथा खरानी लिएर फर्के।

भगवान् को अस्थिधातु लिएर गएका सर्वले आफ्ना आफ्ना देशमा ती धातु राखी चैत्य बनाए ! द्रोण आचार्य्यले पनि मानो (कुम्भ) राखेर चैत्य बनाए। यस प्रका-

रले भगवान्को शारीरिक धातु भएको
 दस चैत्य चैत्य आठवटा, धातु भरिदिएको मानो
 भएको चैत्य एउटा, र दिपको गोल
 (खरानी) भएको चैत्य एउटा—जस्मा दसवटा चैत्य यस
 लोकमा खडा भए। ती चैत्यलाई मान, सत्कार, तथा गौरवा-
 दर राखी पूजा गरी पुण्य लाभ गर्दै लख्खाँ—करोडौँ मनुष्यहरू
 सुगति प्राप्त गरी स्वर्गलोगमा उत्पन्न हुन गए।

मिन्नु अमृतानन्द स्थविर द्वारा प्रणीत तथा केशवलाल कर्मचार्यद्वारा
 अनवादित

“ बुद्ध-जीवनी ”

समाप्त ।

सिद्धिरस्तु !

शुद्धिपत्र

पैज	पंक्ति	अशुद्ध	शुद्ध
२०	१	कमार	कुमार
२०	१४	भने	भन्यो
२३	६	झा	झ
२७	७	बढे	बढ्यो
२८	२९	विवाह	विरह
३३	१	छेटों	छैठों
३८	७	बसे	बसिरहे
४५	१८	तदन्तर	तदनन्तर
६१	३	भिक्षुहरू	भिक्षुहरू
६१	७	मार्ग-फल	मार्ग-फल
६१	८	तदनर	तदनन्तर
८२	२	मार्क	मार्गको
१००	८	अवरण	आचरण गनुं
१०६	६	शिाख	विशाखा
११२	६	सूरमट्ठ	सूरम्बट्ठ
११६	६	सबूहरीहरू	सबूहवारीहरू
१२६	२०	गढ़	गद्द
१३१	८	पूव	पू

(यी बाहेक यस पुस्तकमा शात्रा आदि दुटेफूटेका शब्दहरू निष्पैरे छन् । ती शब्दहरू त पाठकवर्गकूले नै मिलाएर पढ्नु हुनेछ । तो अशा गरेर त्यसै छोडिदिएको छु । यसको निति क्षमा याचना गर्दछ ।)